

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक”



हाम्रो लक्ष्य: सम्पूर्ण सहकारीको दिगो भविष्य



वार्षिक प्रतिवेदन
आ.व. २०७७/०७८

ANNUAL REPORT
2020/021



National राष्ट्रिय सहकारी बैंक लिमिटेड
Co-operative Bank Limited (NCBL)

केन्द्रीय कार्यालय कृष्णडोल, ललितपुर

सल्लाहकारहरू



श्री केशव बडाल



श्री दीपक प्रकाश बासकोटा



मा. राधा घले



श्री मिनराज कँडेल




श्री धर्मदत्त देवकोटा



प्रा.डा. विश्वम्भर प्याकुरेल



श्री भागवत श्रेष्ठ



श्री केशव निरौला

सञ्चालक समिति



कै. बी. उप्रेती

अध्यक्ष

प्रतिनिधि: जिल्ला सहकारी संघ लि.
काठमाडौं



रमेश प्रसाद पोखरेल
पदेन सदस्य
निवर्तमान अध्यक्ष



सरिता मर्दियाई
सदस्य

प्रतिनिधि: जिल्ला कृषि सहकारी संघ लि.
भक्तपुर



हरिहर नाथ योगी
सदस्य

प्रतिनिधि: जनहितकारी बचत तथा ऋण
सहकारी संस्था लि., सुर्खेत



राम बहादुर जि.सी.
सदस्य

प्रतिनिधि: आदर्श सञ्चार सहकारी संस्था लि.
बाग्लुङ



रामहरि बजगाईं
सदस्य

प्रतिनिधि: प्रतिभा बचत तथा ऋण सहकारी
संस्था लि., ललितपुर



ज्ञान बहादुर तामाङ्ग
सदस्य

प्रतिनिधि: नेशनल नमोबुद्ध बचत तथा ऋण
सहकारी संस्था लि., काठमाडौं



अमृता सुब्बा
सदस्य

प्रतिनिधि: महिला बचत तथा ऋण सहकारी
संस्था लि., सुनसरी



पार्वती थापा मगर
सदस्य

प्रतिनिधि: नमो स्तुती बहुउद्देश्यीय सहकारी
संस्था लि., काठमाडौं



कैदार मानन्धर
सदस्य

प्रतिनिधि: सितपाईला बहुउद्देश्यीय सहकारी
संस्था लि., काठमाडौं



ध्रुव नारायण यादव
सदस्य

प्रतिनिधि: जिल्ला बचत तथा ऋण सहकारी
संघ लि., धनुषा



माघवलाल देवकोटा
सदस्य

प्रतिनिधि: तिलोत्तमा बहुउद्देश्यीय सहकारी
संस्था लि., रुपन्देही



महेन्द्र कुमार गिरी
सदस्य

प्रतिनिधि: सहारा नेपाल बचत तथा ऋण
सहकारी संस्था लि., भद्रापा



विश्वनाथ मर्दियाई
सदस्य

प्रतिनिधि: जनज्योति कृषि सहकारी संस्था लि.
सप्तरी



शिवा थापा
सदस्य

प्रतिनिधि: पशुपति महिला बचत तथा ऋण
सहकारी संस्था लि., कैलाली



विजया धिताल
सदस्य

प्रतिनिधि: होलिका बचत तथा ऋण सहकारी
संस्था लि., बाँके

लेखा सुपरिवेक्षण समिति



लक्ष्मी प्रसाद उप्रेती
संयोजक

प्रतिनिधि: नेपाल बहुउद्देश्यीय सहकारी
संस्था लि., भद्रापा



मिजराज देवाडी
सदस्य

प्रतिनिधि: सर्वे शक्ति बचत तथा ऋण सहकारी
संस्था लि., चितवन



तारा गुरुङ
सदस्य

प्रतिनिधि: नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी
संघ लि., ललितपुर



सहकारी संघ संस्थाहरूको प्रवर्द्धन विकास एवं बैंकिङ्ग कारोबारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक

National राष्ट्रिय सहकारी बैंक लिमिटेड Co-operative Bank Limited (NCBL)

(नेपाल राष्ट्र बैंकबाट सीमित पूँजी सहकारी क्षेत्रको स्वयंसेवक प्रदान संस्था)



च.नं :/०७८/७९

मिति : २०७८/०८/१६

श्रीमान् अध्यक्षज्यू

.....सहकारी संघ/संस्था लिमिटेड
....., नेपाल ।

विषय : साधारणसभामा सहभागी हुने बारे ।

मिति २०७८ कार्तिक ०९ गते बसेको यस बैंकको सञ्चालक समितिको १८औं बैठकको निर्णयानुसार १८ औं वार्षिक साधारणसभाको एकाइ अन्तर्गत का सम्पूर्ण सहकारी संघ/संस्थाहरूको बैठक बैंकको विनियम २०५९ (पाँचौं संशोधन, २०७६) बमोजिम तपसिलमा उल्लिखित विषयहरूमा छलफल गरी निर्णय गर्नका लागि निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएको हुँदा त्यस संघ/संस्थाको प्रतिनिधिज्यूलाई उक्त बैठकमा सक्रिय सहभागिता रहने गरी उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

साधारणसभाका कार्यसूचीहरू:

- सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा,
- लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
- आ.व. २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा,
- आ.व. २०७८/०७९ को प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धमा,
- लाभांश वितरण सम्बन्धमा,
- आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा,
- विनियम संशोधन सम्बन्धमा ,
- कार्यविधिहरू संशोधन सम्बन्धमा,
- कार्यसूचीमा थप भएका प्रस्ताव सम्बन्धमा,
- बैंकको केन्द्रीय कार्यालयको लागि भवन निर्माण सम्बन्धमा,
- वैदेशिक निकायबाट सहूलियतपूर्ण कर्जा लिने सम्बन्धमा,
- नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा,
- साधारण सभाको एकाइ बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारण सभा (केन्द्र) को निर्णय प्रमाणित गर्न पठाउनुपर्ने एकाइ प्रतिनिधिहरूको चयन गर्ने सम्बन्धमा,

एकाइ बैठकको कार्यक्रम:

| एकाइ | बैठकको मिति | बैठक समय | एकाइ बैठकको निर्णय प्रमाणित गर्न आवश्यक सङ्ख्या | केन्द्रीय निर्णय प्रमाणित गर्न चयन हुने प्रतिनिधि संख्या | बैठक स्थान |
|------|-------------|--------------|---|--|------------------|
| १ | २०७८/०९/२८ | बिहान ११ बजे | १७ | ७ | बिराटनगर |
| २ | २०७८/०९/२६ | बिहान ११ बजे | १७ | ६ | जनकपुर |
| ३ | २०७८/०९/२४ | बिहान ११ बजे | १७ | १९ | काठमाडौं उपत्यका |
| ४ | २०७८/०९/२२ | बिहान ११ बजे | १७ | ५ | पोखरा |
| ५ | २०७८/०९/२० | बिहान ११ बजे | १७ | ५ | बुटवल |
| ६ | २०७८/०९/१८ | बिहान ११ बजे | १७ | ३ | सुर्खेत |
| ७ | २०७८/०९/१६ | बिहान ११ बजे | १७ | ३ | धनगढी |

साधारण सभा सम्बन्धी थप जानकारीहरू:

- साधारण सभामा भाग लिन आउने प्रतिनिधिहरूले आ-आफ्नो संघ/संस्थाबाट प्रतिनिधि मनोनयन भएको आधिकारिक पत्र बैंकको केन्द्रीय कार्यालय/सम्बन्धित शाखा कार्यालय वा बैंकको ईमेल agm@ncbl.coop मा उपलब्ध गराउनु पर्नेछ । हरेक संघ/संस्थाले एक जना मात्र आधिकारिक प्रतिनिधि मनोनयन गरी पठाउनु पर्नेछ ।
- साधारणसभामा भाग लिन आउने प्रतिनिधिहरूको आवास तथा यातायात खर्च सम्बन्धित संघ/संस्था आफैले व्यवस्था गर्नुपर्नेछ ।
- थप जानकारीका लागि बैंकको टोल फ्रि नम्बर- १६६००१०२९९९, वेबसाईट- www.ncbl.coop, आधिकारिक सामाजिक सञ्जाल, केन्द्रीय कार्यालय तथा बैंकका सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
- साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्र) २०७८ पौष ३० गते, शुक्रबार बिहान ११:०० बजे, काठमाडौंमा हुनेछ ।

ब्रीकुमार गुरागाईं
प्रमुख कार्यकारी अधिकृत

scan me



‘हाम्रो लक्ष्य: सम्पूर्ण सहकारीको दिगो भविष्य’

१ केन्द्रीय कार्यालय कुण्डोल, ललितपुर ☎ ०१-५१८०१८२ 🌐 WWW.NCBL.COOP ✉ ncbl@ncbl.coop

राष्ट्रीय सहकारी बैंक लि.को १० वर्षे रणनीतिक योजना आ.व. २०७५/०८० देखि आ.व. २०८८/०८५ सम्म

परिकल्पना

उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक

ध्येय

- ✍ सदस्यहरूको दीगो विकासका लागि नविनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने,
- ✍ नेतृत्व एवम् व्यावसायिक जनशक्ति विकास र परिचालन गरी जिम्मेवार व्यवसाय सञ्चालन मार्फत बैंक र सदस्यहरूमा संस्थागत सुशासन कायम गर्ने/गराउने,
- ✍ सहकारी क्षेत्रको व्यावसायिकता विकासका लागि सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयमा निरन्तर बहस पैरवी गर्ने ।

रणनीतिक स्तम्भहरू

- ✍ सदस्य सेवा तथा पैरवी
- ✍ गुणस्तरीय वित्तीय सेवा
- ✍ संस्थागत विकास तथा सुशासन
- ✍ नविनतम सूचना प्रविधि तथा प्राविधिक सेवा

बैंकको कार्यक्रमका केही भलकहरू



अक्कुद्वारा Outstanding Award for Volunteer and Executive 2021 द्वारा सम्मानित सहकारीकर्मीहरूलाई बैंकको तर्फबाट बधाई ज्ञापन कार्यक्रम



बैंकद्वारा आयोजित Leadership Transformation Training मा सहभागी सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीज्यू तथा सदस्यज्यूहरू



बैंकको रणनीतिक योजना निर्माण गोष्ठीमा सल्लाहकारज्यूहरूको साथमा बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन समूह



अन्तर्राष्ट्रिय सहकारी महासंघ (एसिया प्यासिफिक) का Regional Director बालु आयरलाई बैंकको भ्रमणमा क्रममा मायाको चिनो प्रदान गर्नुहुँदै अध्यक्ष श्री के.बी. उप्रेती



बैंकको १८औँ स्थापना दिवस कार्यक्रमको समुद्घाटन गर्नुहुँदै माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा (प्रभाकर) ज्यू



कोभिड-१९ महामारीको कारण स्वास्थ्य सुरक्षा अपनाउँदै आयोजित बैंकको सञ्चालक समितिको बैठक

बैंकको कार्यक्रमका केही भलकहरू



सहकारी बैंकको स्थापना दिवस कार्यक्रममा सहभागी उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरू



बाल दिवसको अवसरमा बैंकद्वारा देशव्यापी रूपमा गठित बाल क्लबको कार्यक्रम आयोजनाको क्रममा लगेनखेल शाखामा आयोजित वक्तृत्वकला कार्यक्रम



बैंकले प्रथम पटक प्रतिनिधिमूलक साधारणसभा आयोजना गरेकोमा ७ वटा एकाईको कार्यक्रम पश्चात आयोजित केन्द्रीय सभाको क्रममा



बैंकले ७ वटै प्रदेशमा साइबर जोखिम सम्बन्धी कार्यक्रम आयोजना गरेकोमा सोही कार्यक्रमको एक भलक



बैंकको १७औं वार्षिक साधारणसभामा सम्पूर्ण शाखा अन्तर्गत उत्कृष्ट कारोबार गर्ने सदस्यलाई पुरस्कृत गर्ने घोषणा भएकोमा पुरस्कार वितरणको क्रममा कलंकी शाखाको कार्यक्रम



बैंकले सहकारी सम्बन्धी खोज अनुसन्धान गर्ने विद्यार्थीहरूलाई प्रदान गर्ने शोधप्रबन्ध अनुसन्धान अनुदान हस्ताक्षर कार्यक्रम



विषयसूची

| क्र.सं | शीर्षक | पेज |
|--------|---|-----|
| १) | आ.व. २०७७/०७८ का वित्तीय फलकहरू | १ |
| २) | बैंकको प्रगति विश्लेषण | २ |
| ३) | सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ तथा आ.व. २०७८/०७९ को प्रस्तावित बजेट तथा कार्यक्रम | ४ |
| ४) | लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन | २७ |
| ५) | लेखापरीक्षकको प्रतिवेदन | ३४ |
| ६) | शाखा कार्यालयहरूको विवरण | ११२ |
| ७) | टिपोट | ११५ |



Commitment of Microfinance In Cooperative Summit, 2017

सहकारीमा लघुवित्त सम्मेलन, २०७८

प्रतिबद्धतापत्र

राष्ट्रिय सहकारी बैंक लिमिटेड (NCBL) र नेटवर्क फर द डेभलपमेन्ट अफ एग्रिकल्चर को-अपरेटिभ इन एसिया एण्ड दी प्यासिफिक (NEDAC) को संयुक्त आयोजनामा २०७८ श्रावण १९-२० गतेसम्म मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ सहकारी संघ/संस्था तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भर्चुअल तथा भौतिक सहभागितामा सम्पन्न सहकारीमा लघुवित्त सम्मेलन २०७८ का हामी सम्पूर्ण सहभागी सहकारी संघ/संस्था तथा बैंकको तर्फबाट निम्न प्रतिबद्धता जारी गर्दछौं ।

१. संघ/संस्थाहरूले लघुवित्त सञ्चालन गर्दा सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्तअनुरूप सबै सदस्यहरूलाई सहभागी गराउने कुराको सुनिश्चितता गर्ने,
२. स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संघ/संस्था, बैंक तथा वित्तीय संस्थाहरू र विकास साभेदारहरू बीच समन्वय गरी दीगो विकास लक्ष्य प्राप्तिका लागि स्थानीयस्तरमा क्षमता विकास, उद्यम व्यवसाय तथा मूल्य श्रृंखला प्रवर्द्धनक, लगानी वृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लघुवित्तमार्फत सदस्यहरूको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने ।
३. अतिविपन्न परिवारलाई सहज रूपमा सीप, स्रोत, पुँजी उपलब्ध गराउँदै सहकारीमार्फत गरिबी न्यूनीकरण, उत्पादकत्व र रोजगारी सिर्जनामा अहम् भूमिका निर्वाह गर्ने
४. राष्ट्रिय सहकारी बैंकलाई लघुवित्त कारोबार गर्ने सहकारी संघ/संस्थाको प्रवर्द्धक निकायको रूपमा स्थापित गर्ने
५. विपन्न वर्गमा कार्य गरेका स्थानिय सहकारीहरूको साभेदारीमा लघुवित्त, लघुउद्यम र वित्तीय समावेशीकरण गर्न राष्ट्रिय सहकारी बैंकद्वारा सहयोग गर्ने
६. सहकारी लघुवित्तको मोडेललाई व्यवस्थित, सुशासित प्रविधियुक्त र मर्यादित बनाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने
७. लघुवित्तमार्फत राष्ट्रको गरिबी न्यूनीकरण अभियानमा ठोस भूमिका निर्वाह गर्न वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गर्दै उद्यमशिलता, स्वः रोजगारी सिर्जना र बचत वृद्धि गरी विपन्नमूखी सदस्यमूखी लैङ्गिक एवम् वित्तीय समावेशीकरणको अवधारणालाई वित्तीय सेवा प्रवाहमार्फत प्रभावकारी कार्यान्वयन गर्ने ।



आ. व. २०७७/०७८ का वित्तीय मलकहरू

शेयर पूँजी
रु २ अर्ब ८७ करोड
↑ २५.२८%

कुल निक्षेप
रु ६६ अर्ब ३४ करोड
↑ ४१.५१%

कर्जा तथा सापट
रु ३५ अर्ब ५१ करोड
↑ ३२.०३%

सदस्य सङ्ख्या
१३,७१२
↑ १३.८३%

ब्याज आम्दानी
रु ४ अर्ब ४३ करोड
↑ २५.४८%

ब्याज खर्च
रु २ अर्ब ६५ करोड
↑ १०.५५%

कर्मचारी तथा कार्यालय
सञ्चालन खर्च
रु ५४ करोड ४५ लाख
↑ २०.१३%

कर अगाडिको नाफा
१ अर्ब ६ करोड
↑ २४.२२%







खुद मुनाफा
५५ करोड ५५ लाख
↑ २५.६०%

↑ पछिल्लो वर्षको तुलनामा वार्षिक वृद्धिदर



बैंकको प्रगति विश्लेषण

आ.व. २०७१/०७२ देखि २०७७/०७८ सम्म






बैंकको प्रगति विश्लेषण

आ.व. २०७१/०७२ देखि २०७७/०७८ सम्म

कर्मचारी संख्या




प्रति कर्मचारी नाफा




प्रति कर्मचारी आय




निष्कृत कर्जा



प्रति कर्मचारी खर्च



पूँजीकोष अनुपात





सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ तथा आ.व. २०७८/०७९ को प्रस्तावित बजेट तथा कार्यक्रम

यस बैंकको १८औं वार्षिक साधारणसभामा आतिथ्यता गर्नुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, विभिन्न स्थानका सदस्य सहकारी संघ/संस्थाबाट पाल्नुभएका प्रतिनिधि एवम् पर्यवेक्षकज्यूहरू, सदस्य स्थानीय तहका प्रतिनिधिज्यूहरू, नियमनकारी निकायका प्रतिनिधिज्यूहरू, बैंकको लेखापरीक्षकज्यू, सल्लाहकारज्यू एवम् कानुनी सल्लाहकारज्यूहरू, विभिन्न मिडियाबाट पाल्नुभएका सञ्चारकर्मीज्यूहरू तथा साधारणसभामा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत गर्दै न्यानो सहकारी अभिवादन व्यक्त गर्दछु। यस गरिमामय साधारणसभामा अध्यक्षको हैसियतमा गत आर्थिक वर्ष २०७७/०७८ मा बैंकले हासिल गरेका व्यावसायिक उपलब्धि, बैंकका वार्षिक लक्ष्य र कार्यक्रमहरूको कार्यान्वयन अवस्थालगायत बैंकसँग सम्बन्धित विषयवस्तुहरू यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु।

सहकारी संघ/संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्ने र सहकारी संघ/संस्थामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर माथि उकास्न सहयोग पुऱ्याउने उद्देश्यसहित २०६० सालमा सहकारी विभागमा दर्ता भई राष्ट्रिय सहकारी बैंक लिमिटेडको स्थापना भएको हो। २०६१ सालबाट कारोबार सुरु गरेको यस बैंक सहकारी क्षेत्रमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त एक मात्र संस्थाको रूपमा परिचित भएको छ। १८ वर्षको लामो यात्रामा बैंकले सहकारीको दीगो विकास तथा स्थायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता पाएको छ। सँगसँगै, विभिन्न कानुनी अड्चनलगायतका विविध चुनौतीहरूको सामना गर्दै बैंकले यहाँसम्मको यात्रा तय गर्नुमा संस्थापकहरू, विभिन्न समयका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति लगायत शेयर सदस्य महानुभावहरूको भूमिका, मार्ग दर्शन तथा सुभावहरू अत्यन्तै महत्वपूर्ण रहेको मानेको छु। हाम्रा सदस्यहरूको विश्वास नै बैंकको स्थायित्वको जग हो। आगामी दिनहरूमा पनि यस बैंकलाई उज्ज्वल दिशातर्फ लैजान यहाँहरूको अटुट विश्वास, सद्भाव, सहकार्य र भूमिका निरन्तर रहने विषयमा सञ्चालक समिति विश्वस्त छ।

सदस्यहरूको आवश्यकताअनुरूप शाखा सञ्जाल विस्तार गरी सेवाका नयाँ क्षेत्रहरू पहिचान गर्दै निरन्तर प्रगतितर्फ बैंक अघि बढेको छ। सहकारीहरूलाई बैंकिङ सेवा प्रदान गर्नुका साथै शिक्षा, तालिम, परामर्श र प्राविधिक सहयोगमार्फत सहकारी क्षेत्रलाई सुदृढ बनाउन बैंक क्रियाशील रहेको छ। सदस्यहरूलाई आन्तरिक रूपमा सबल बनाउन कार्यविधिहरू तयार पार्न सहयोग पुऱ्याउने र सञ्चालन क्षमता अभिवृद्धिका लागि तालिम प्रदान एवम् सहजीकरणसमेत गरिएको छ। सहकारीहरूको गुणस्तर मापन तथा वृद्धिका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरी आम जनतामा सहकारीप्रतिको विश्वास कायम गर्न बैंकले भूमिका खेलेको छ।

मुलुक सङ्घीय संरचनामा गएपश्चात् एवम् देशको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बाका रूपमा अङ्गीकार गरेको वर्तमान परिप्रेक्ष्यमा राज्यको नीति, योजना र कार्यक्रमहरूमा सहकारी क्षेत्रको भूमिका थप उल्लेखनीय तुल्याउँदै लैजानु अपरिहार्य हुन गएको छ। यसको लागि तीनवटै तहका सरकार र नियमनकारी निकायसँग आवश्यक समन्वय गर्दै राज्यका कार्यक्रमहरूमा सहकारी क्षेत्रको उपस्थिति र समर्थन जनाउँदै अघि बढ्न बैंकले पैरवी गर्दै आएको छ।

क) देशको अर्थतन्त्र र समग्र सहकारी क्षेत्रको अवस्था:

समग्र अर्थतन्त्रको अवस्था

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि संसारभरिका देशहरूले अभूतपूर्व सङ्कटको सामना गर्दै कोरोना महामारीका कारण हालम्म २५ करोडभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् भने ५१ लाखभन्दा धेरैको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल पनि कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावितमध्येको मुलुक हुन पुग्यो। नेपालमा सवा ८ लाख मानिसहरू कोरोनाबाट बिरामी परिसकेका छन् भने करिब साढे ११ हजारको मृत्यु भइसकेको छ। कोरोनाका कारण विश्वका अन्य मुलुक जस्तै नेपालको अर्थतन्त्रमा पनि निकै ठूलो धक्का पच्यो। अधिल्लो आर्थिक वर्ष ०७६/७७ मा इतिहासमै सबभन्दा कमजोर आर्थिक वृद्धि अर्थात् माइनस २ दशमलव १२ प्रतिशत हुन पुग्यो। विश्वका केही मुलुकहरू भने यस वर्ष आर्थिक पुनरुत्थानको बाटोमा लागेका छन्। दक्षिण एसियाकै छिमेकी मुलुकहरूमध्ये यो वर्ष अर्थात् सन् २०२१ माल्दिभ्सको आर्थिक वृद्धि २२ दशमलव ३ प्रतिशत हुने विश्वबैंकको प्रक्षेपण छ। त्यस्तै, भारतले ८ दशमलव ३ प्रतिशत र बङ्गलादेशले ६ दशमलव ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दैछन्।

नेपालका छिमेकी मुलुकहरू तीव्र गतिमा आर्थिक पुनरुत्थानमा लागिरेहँदा नेपालले भने त्यस किसिमको गति समात्न सकेको छैन। विशेष गरी सङ्क्रमणको लहर बारम्बार दोहोरिँदा आर्थिक गतिविधि अत्यन्तै प्रभावित हुन पुगेका छन्। गत आर्थिक वर्षको सुरुवातमा नै देशव्यापी लकडाउन जारी थियो। गत आर्थिक वर्षभरि पटकपटक भएका लकडाउन र निषेधाज्ञाका कारण अर्थतन्त्रका हरेक क्षेत्र कुनै न कुनै रूपमा प्रभावित हुन पुगेका छन्। केन्द्रीय तथ्याङ्क विभागले आ.व. ०७७/०७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गत



वैशाखमा गरे पनि १ दशमलव ८ प्रतिशत मात्रै वृद्धि दर हासिल गरेको विश्वबैंकको प्रतिवेदनमा उल्लेख छ । यस आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सरकारले लिएको छ । तर, आजसम्मको स्थिति हेर्दा त्यो हासिल हुने सम्भावना देखिन्न । यस हिसाबले हेर्दा नेपालले 'V' आकारमा आर्थिक पुनरुत्थान गर्न सक्ने अवस्था छैन ।

सहकारी क्षेत्रमा कोभिड-१९ को असर

कोभिडका कारण सहकारी क्षेत्र पनि स्वभावतः प्रत्यक्ष रूपमा प्रभावित हुन पुग्यो । सदस्यहरूको व्यापार व्यवसाय सङ्कुचित भएसँगै निक्षेप, कर्जा र असुली तीनै क्षेत्रमा असर पुगेको छ । लकडाउनका समयमा सहकारी संघ/संस्थाहरू खोल्न स्पष्ट निर्देशन प्राप्त नहुँदा सदस्यहरू माभ्र सेवा पुऱ्याउन कठिनाई हुनपुग्यो ।

यद्यपि, कोभिडको महामारीमा सहकारीहरूले सदस्यहरूमा वित्तीय सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच पुऱ्याउन महत्वपूर्ण भूमिका खेल्दै सहकार्यको भावलाई आत्मसात् गरेका छन् । सहकारी क्षेत्रको एक मात्र बैंकको नाताले सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्न र महामारीको असर न्यूनीकरण गर्न हामीले भरपुर प्रयास गर्नुपर्छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सदस्यहरूलाई कर्जामा म्याद थप गर्ने, लिलामीलगायत असुली प्रक्रिया स्थगित गर्ने, हर्जाना नलगाउने, कर्जाका नयाँ प्रडक्ट विकास गर्नेजस्ता कार्यमार्फत महामारीको असर न्यूनीकरणमा सघाउने कार्य गरिएको छ । महामारीका कारण सदस्यहरूमा पर्न सक्ने तरलताका समस्या न्यूनीकरण तथा व्यवसाय वृद्धिका लागि कर्जाको प्रोडक्टहरू तयार गरी लागू गरेका छौं ।

तर, यसबीचमा राज्यको वित्तीय क्षेत्रको गणनामा सहकारी क्षेत्रलाई समावेश गर्न पैरवी गर्नु थप आवश्यक देखियो । सहकारीहरू थप प्रविधिमैत्री भई सदस्यलाई डिजिटल रूपमा वित्तीय सेवा दिन आगामी दिनमा थप प्रयत्न गर्नुपर्ने आवश्यकता भल्किएको छ ।

सहकारी क्षेत्रको उपस्थिति

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७७/०७८ फागुनसम्ममा सहकारी संस्थाहरूको सङ्ख्या २९ हजार ८ सय ८६ छ । ती सहकारी संस्थाहरूमा शेयर सदस्य सङ्ख्या ७३ लाख ७ हजार ४ सय ६२ छ भने शेयर पुँजी रु ९४ अर्ब १० करोड रहेको छ । उक्त अवधिसम्म सहकारी क्षेत्रमा ४ खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ बचत परिचालन भएको देखिन्छ । त्यस्तै, ४ खर्ब २६ अर्ब २६ करोड कर्जा प्रवाह भएको छ । सहकारी क्षेत्रले प्रत्यक्ष रूपमा ८८ हजार ३ सय ९ जनालाई रोजगारी सिर्जना गरेको छ । मलुकमा प्रारम्भिक सहकारी संस्थाहरूका अतिरिक्त एउटा राष्ट्रिय सहकारी महासंघ, एउटा राष्ट्रिय सहकारी बैंक, १९ वटा विषयगत केन्द्रीय सहकारी संघ, ७० वटा जिल्ला सहकारी संघ तथा २ सय ५६ वटा विषयगत जिल्ला सहकारी संघहरू दर्ता भई सञ्चालनमा आएका छन् । सहकारी क्षेत्रको नियमन एवम् प्रवर्द्धनलाई प्रभावकारी तुल्याउन तथा सहकारी संघ/संस्थाको एकीकृत तथ्याङ्कको आधार सृजना गरी तत्काल सूचना उपलब्ध हुने व्यवस्था गर्न सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (Cooperative and Poverty Related Management Information System - COPOMIS) कार्यान्वयनमा ल्याइएको छ ।

१५औँ आवधिक योजना र सहकारी

सङ्घीय सरकारको १५औँ आवधिक योजना (आ.व. २०७६/७७-२०८०/०८१)ले ०८०/०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुऱ्याउने तथा नेपाली नागरिकको प्रतिव्यक्ति आय १ हजार ५ सय ९५ अमेरिकी डलर पुऱ्याउने लक्ष्य लिएको छ । विकासको सोच, नीति र योजना बमोजिमका लक्ष्य तथा उद्देश्य हासिल गर्न एवम् देशको आर्थिक-सामाजिक विकासमा सहयोग र सहकार्य गर्न सहकारी क्षेत्रको भूमिकालाई सरकारको योजनामा समावेश गरिएको छ । सहकारी संस्थामा सुशासन कायम गर्दै स्थानीय स्रोत साधन, श्रम, सीप र पुँजीलाई परिचालन गर्दै रोजगारी, आय वृद्धि, गरिबी निवारण साथै उत्पादकत्व वृद्धिमार्फत सामाजिक-आर्थिक र सांस्कृतिक रूपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहकारी क्षेत्रको सहयोगी भूमिका परिकल्पना गरिएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट र सहकारी :

नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयकमार्फत सहकारी संस्थाहरूको अनुगमनसम्बन्धी नीति र संयन्त्र बनाइने व्यवस्था गरेको छ । सहकारी संस्थाहरूले भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिने पनि विधेयकमा उल्लेख छ । त्यस्तै, श्रम सहकारीमार्फत युवाहरूलाई सङ्गठित गरी तालीमसहित त्यस्ता श्रम सहकारीले सार्वजनिक निर्माण क्षेत्रको १० करोड सम्मको लागतको आयोजनामा आपसी प्रतिस्पर्धा मार्फत सहभागी हुन पाउने कानुनी प्रबन्ध गर्ने व्यवस्था पनि प्रतिस्थापन विधेयकमा गरिएको छ ।



त्यसका अतिरिक्त सङ्घीय सरकारले त्यसअघि ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सहकारी संस्थाहरूलाई विशेष गरी कृषि, उद्यम र दुग्ध क्षेत्रमा केन्द्रीत गर्ने कार्यक्रमहरू अघि सारेको छ । वित्तीय पहुँच विस्तार, सामाजिक एवम् आर्थिक सशक्तीकरण र उत्पादनशील क्षेत्रमा सहकारी संघ संस्थालाई परिचालन गर्दै उद्यमशीलताको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । सहकारी संघ संस्थालाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्य भण्डारणगृहको बीमा प्रिमियममा ५० प्रतिशत अनुदान दिने, कृषिउपज सहकारीमार्फत खरिद गर्ने, सहकारी संघ संस्थाहरूको लगानीमा दुग्ध प्रशोधन तथा कारखाना स्थापना लगायतमा पुँजीगत अनुदान दिने व्यवस्था मिलाइएको छ ।

मौद्रिक नीति र सहकारी

नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीति २०७८/०७९ ले लिएका लक्ष्यहरूमा भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूको दायरा बढाई सहकारीका सदस्यहरूसमक्ष समेत विद्युतीय भुक्तानी सेवा पुऱ्याउने लक्ष्य लिइएको छ । साथै बचत तथा ऋण सहकारीहरूको नियामकीय निकायहरूको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धिका लागि नीतिगत समन्वय र प्राविधिक सहायता उपलब्ध गराउने विषय समेटिएको छ ।

आदरणीय प्रतिनिधिज्यूहरू,

अब म आ.व. २०७७/०७८ मा बैंकले गरेका गतिविधिहरू बुँदागत रूपमा प्रस्तुत गर्न चाहन्छु ।

ख) आ.व. २०७७/०७८ मा बैंकका गतिविधिहरूको सारांश

१. आन्तरिक सञ्जाल एवम् पहुँच विस्तार:

बैंकले यसअघि ४४ वटा शाखामार्फत सदस्य संघ/संस्थाहरूलाई सेवा पुऱ्याउँदै आएकोमा आ.व. २०७७/०७८ मा २४ वटा शाखा कार्यालयहरू विस्तार गरेको छ । यससँगै जम्मा ३७ वटा जिल्लामा रहेका ६८ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको सदस्यहरूको सञ्जाल भने देशका ७७ वटै जिल्लामा रहेको छ । बैंकको शाखा नभएका जिल्लाहरूमा बैंकिङ सेवा विस्तारका लागि १७औँ साधारण सभाबाट “शाखारहित बैंकिङ सेवा सञ्चालन कार्यविधि २०७७” पारित भइसकेको छ । आगामी दिनमा सोही कार्यविधिबमोजिम शाखारहित सेवा विस्तार गर्ने लक्ष्य बैंकले लिएको छ । बैंकको केन्द्रीय कार्यालय स्थापनाका लागि १७औँ साधारणसभाको निर्णयबाट जग्गा खरिद गरिएको छ र सञ्चालक समितिको निर्णयबाट भवन निर्माण कार्यदल गठन गरी भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

| |
|--|
| २४ वटा शाखा कार्यालय स्थापना |
| बैंकको केन्द्रीय कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गरिएको |
| शाखारहित बैंकिङ सेवा सञ्चालन कार्यविधि २०७७ पारित |

२. संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा सबलीकरण :

बैंकले संस्थागत सुशासनलाई बैंकको दीगोपन र स्थायित्वको अभिन्न अङ्गको रूपमा लिँदै आएको छ । नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेका आवश्यकता र सहकारी ऐनको प्रावधानअनुरूप सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिलगायत नौवटा केन्द्रीय उपसमितिहरू क्रियाशील रहेका छन् र यी समिति/उपसमिति संस्थागत सुशासन कायम राख्न सदा कटिबद्ध छन् । सहकारीसम्बन्धी ऐन तथा नियमावलीहरू, सहकारी विभाग र नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनहरूको अनुपालना सहजीकरण साथै बैंकको आन्तरिक कार्यप्रणाली सुदृढीकरणका लागि १७औँ वार्षिक साधारणसभाबाट ८ वटा कार्यविधिहरू जारी गरेको छ भने विभिन्न १६ वटा कार्यविधिहरूलाई संशोधन गरी लागू गरेको छ । बैंकको लेखा सुपरीवेक्षण समितिबाट केन्द्रीय कार्यालयसहित १६ वटा शाखा कार्यालयहरूको सुपरीवेक्षण एवम् अनुगमन सम्पन्न गरिएको छ र सो को प्रतिवेदन त्रैमासिक रूपमा सञ्चालक समितिसमक्ष प्रस्तुत गर्ने र प्राप्त सुझाव तथा कैफियतहरूलाई व्यवस्थापनबाट सुधार गरी आगामी त्रैमासपश्चात्को बैठकमा पेस गर्ने अभ्यास गरिएको छ । आ.व. ०७६/०७७ कै व्यवस्थालाई निरन्तरता प्रदान गर्दै आन्तरिक लेखापरीक्षणका लागि लेखापरीक्षण व्यवसायीहरू छनोट गरी जिम्मेवारी प्रदान गरिएकोमा केन्द्रीय कार्यालयसहित तत्कालीन ४५ वटा शाखा कार्यालयहरूको आन्तरिक लेखापरीक्षण सम्पन्न भएको छ । बैंकको लेखा प्रणालीलाई थप व्यवस्थित गर्नका लागि यस वर्षदेखि Nepal Financial Reporting Standards (NFRS) लागू गरिएको छ । बैंकको IS Audit बाट आएका सुझावहरूलाई कार्यन्वयन गरिएको छ । सहकारी संघ संस्थाहरूलाई समेत सुदृढ बनाउँदै लैजान बैंकले नमुना आन्तरिक कार्यविधि निर्माण एवम् शिक्षा तथा तालिममार्फत



सहयोग पुऱ्याउँदै आएको छ ।

८ वटा नयाँ कार्यविधिहरू जारी गरी लागू गरिएको

१६ वटा कार्यविधिहरू संशोधन गरी लागू गरिएको

४५ वटा शाखाहरूको आन्तरिक लेखापरीक्षण सम्पन्न गरिएको

NFRS लागू गरिएको

समिति तथा उपसमितिहरू

- सञ्चालक समिति
- लेखा सुपरीवेक्षण समिति
- केन्द्रीय उपसमितिहरू
 १. लघुवित्त तथा उद्यम उपसमिति
 २. व्यवसाय प्रवर्द्धन, एकीकरण तथा स्तरीकरण उपसमिति
 ३. लैंगिक समानता उपसमिति
 ४. सूचना सञ्चार, प्रकाशन तथा प्रविधि उपसमिति
 ५. नीति निर्माण, कार्यक्रम, सम्पत्ति/दायित्व व्यवस्थापन उपसमिति
 ६. अनुगमन, मानव संसाधन तथा जोखिम व्यवस्थापन उपसमिति
 ७. शिक्षा, तालिम तथा सम्मान उपसमिति
 ८. सम्पत्ति शुद्धीकरण अनुगमन उपसमिति
 ९. घरेलु तथा साना उद्योग विकास उपसमिति

३. बहस पैरवी

बैंकले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका वृद्धि गर्न र सहकारी क्षेत्रलाई कार्यात्मक ढङ्गले पनि देशको अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बाका रूपमा स्थापित गर्न निरन्तर प्रयत्नशील रहेको छ । सहकारीका सेवालार्ई प्रविधिमैत्री बनाउने विषयमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा समेट्न राय पेस गर्दै पैरवी गरिएकोमा भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूको दायरा बढाई सहकारीलाई समावेश गर्ने विषय मौद्रिक नीतिमा उल्लेख भई केही हदसम्म सम्बोधन भएको छ । सहकारी बैंकमार्फत सहकारीहरूलाई सहूलियतपूर्ण कर्जा प्रदान गर्न प्रस्तावना तयार पारी सातवटै प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, अर्थमन्त्री र गभर्नरसँग भेटघाट तथा छलफलसहित प्रस्तावना पेस गरिएको छ । सङ्घीय, प्रादेशिक र देशभरिका ७५३ वटै स्थानीय निकायको वार्षिक बजेटमा सुझाव पेस गरी सहकारी क्षेत्रका जल्दाबल्दा मुद्दाहरू समेट्न पैरवी गरिएको छ ।

सङ्घीय, प्रादेशिक र ७५३ वटै स्थानीय निकायको बजेटमा सहकारी क्षेत्रको सुझाव पेस गरिएको

४. अन्तर्राष्ट्रिय सम्बन्ध

बैंकले ICA, ACCU, NEDAC, APRACA र CICTAB गरी ५ वटा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूको सदस्यता लिएकोमा आ.व. २०७७/०७८ मा सदस्यतालाई निरन्तरता प्रदान गरिएको छ । कोभिड-१९ महामारीको जोखिमको कारण यात्रामा प्रतिबन्ध भई स्थलगत तालिम तथा कार्यक्रमहरू आयोजना गर्न सम्भव नभएको अवस्थामा अनलाइन बैठक, तालिम तथा भर्चुअल भ्रमण कार्यक्रमहरू आयोजना गरिएका छन् । अक्कुसँगको समन्वयमा बैंकको नेपालका सहकारी संस्थाको भर्चुअल भ्रमण कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय जगतमा नेपालका असल अभ्यासहरू परिचित गराउने कार्य सम्पन्न गरिएको छ । साथै बैंकबाट मनोनयन गरिएका २ जना सहकारीकर्मीहरूलाई अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको छ ।

५ वटा अन्तर्राष्ट्रिय निकायसँगको आबद्धतालाई निरन्तरता

१८ वटा अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको सहभागिता रहेको

५. दीगो विकास लक्ष्य प्राप्ति तथा सामाजिक उत्तरदायित्व

बैंकले नियमित कारोबार र सदस्य सेवासँगै संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएका १७ वटा दीगो विकास लक्ष्य एवम् सामाजिक उत्तरदायित्वका



कार्यहरूलाई समेत महत्वपूर्ण स्थानमा राख्दै आएको छ । बैंकले दीगो विकास लक्ष्यको पाँचौं लक्ष्यमा केन्द्रीत रही १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लैङ्गिक हिंसा, महामारी र सहकारी विषयक राष्ट्रिय गोष्ठी कार्यक्रम आयोजना गरेको छ । साथै, १३औं लक्ष्यमा केन्द्रित रही जलवायु परिवर्तन तथा सहकारीमा महिला एवम् युवा विषय राष्ट्रिय गोष्ठीसमेत आयोजना गरिएको छ । बैंकले बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपको चपेटामा परेका सहकारीलाई कार्यालय सञ्चालन गर्न आवश्यक सरसामग्री प्रदान गरेको छ । साथै जिल्ला संघहरूमार्फत विपन्न तथा सीमान्तकृत समुदायलगायत महिला र बालबालिकालाई लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै समाजप्रति जिम्मेवारी वहन गर्दै आएको छ । विशेष गरी महामारीको चपेटामा परेका सदस्यहरूको राहतका लागि हर्जाना मिनाहा गर्नुका साथै म्याद थपको प्रावधान गरी केही हदसम्म वित्तीय राहत प्रदान गरेको छ ।

महामारीको दौरानमा विभिन्न छुट, सहूलियत प्रदान गरिएको

दीगो विकास लक्ष्यमा केन्द्रित रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न

६. जनशक्ति व्यवस्थापन

बैंकको आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा स्थायी र करार गरी कुल कर्मचारी सङ्ख्या २ सय ८९ रहेको थियो । सोपश्चात् बैंकको बढ्दो कारोबार र नयाँ खुलेका शाखाहरूको आवश्यकताअनुरूप विभिन्न तहमा गरी ५७ जना नयाँ कर्मचारीहरू नियुक्त गरिएको छ । कर्मचारी छनोट, सरुवा र बढुवा तथा वृत्ति विकासमा बैंकले पारदर्शी नीति बनाई लागू गरेको छ । विभिन्न चरणमा फैलँदै गएको कोभिड-१९ महामारीको अवस्थामा बैंकका कर्मचारीहरूको स्वास्थ्य तथा सुरक्षालाई विशेष ध्यान पुऱ्याइएको छ ।

५७ जना नयाँ कर्मचारी नियुक्तिपछि कुल सङ्ख्या ३ सय ४१ जना पुऱ्याई केन्द्र र ६८ वटा शाखाका कार्य व्यवस्थित गरेको

७. लाभांश वितरण

बैंकले सदस्यहरूको निक्षेप सुरक्षित गर्ने, सुरक्षित कर्जा लगानी गर्ने कार्यका साथै सदस्यहरूको शेयर लगानीमा उच्च प्रतिफल दिँदै आएको छ । विगतका वर्षहरूमा भै आ.व. २०७७/०७८ मा पनि १५ प्रतिशत का दरले लाभांश दिन बैंक सक्षम भएको छ । साथै, सदस्यहरूको आ.व. २०७६/०७७ को कारोबारका आधारमा सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुरूप सदस्यहरूलाई संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम बाँडफाँड गर्ने कार्य गरिएको छ, जसबाट बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ संघ/संस्थाहरू लाभान्वित भएका छन् । अधिकतम कारोबार गर्ने संस्थाहरूले बचततर्फ अधिकतम रु. ४३ लाख ०४ हजार र कर्जातर्फ अधिकतम रु. १२ लाख १८ हजारसम्म प्राप्त गरेका छन् । रु. ५० हजारभन्दा बढी संरक्षित पुँजी फिर्ता कोष रकम प्राप्त गर्ने संघ/संस्थाहरू ५ सय २२ रहेका छन् ।

आव २०७६/०७७ मा १५ प्रतिशतका दरले लाभांश वितरण

संरक्षित पुँजी फिर्ताकोषबाट १२ हजार ४६ संघ/संस्था लाभान्वित

अधिकतम कारोबार गर्ने संस्थाहरूले बचततर्फ अधिकतम रु. ४३,०४,०००/- कर्जातर्फ अधिकतम रु. १२,१८,०००/- सम्म प्राप्त

८. सूचना प्रविधि तथा सञ्चार

बैंकिङ जगतमा प्रविधीकरण बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा यस बैंकले आन्तरिक रूपमा प्रविधिको प्रयोग बढाउनुका साथै सहकारीको सेवालालाई प्रविधिमैत्री बनाउन आवश्यक कदम चालेको छ । बैंकले कर्जाको प्रक्रियालाई थप सहज बनाउन अनलाइनमा आधारित प्रणाली Loan Management System (LMS) को विकास गरेको छ । बैंकिङ सेवालालाई थप चुस्तदुरुस्त बनाउने अभिप्रायले बैंकको Core Banking System (CBS) स्तरवृद्धि गर्न सञ्चालक समितिबाट निर्णय भई कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । साथै सहकारीमा डिजिटलाइजेसनका लागि सेवा प्रदायकहरूसँग समन्वय भइरहेको छ । बैंकको नेटवर्कलाई थप सुरक्षित गराउन Vulnerability Assessment and Penetration Test (VAPT test) को कार्य अघि बढाइएकोमा प्राप्त प्रारम्भिक प्रतिवेदनमा गम्भीर समस्या नदेखिएको र बैंकको नेटवर्क सुरक्षित रहेको पाइएको छ ।

जम्मा २ हजार ९ सय ४० वटा संस्थाहरूलाई इन्टरनेट बैंकिङ सेवा र १,७५८ संस्थाहरूलाई एस.एम.एस बैंकिङ सेवा उपलब्ध गराइएको

Loan Management System (LMS) को सुरुवात

डिजिटल सहकारिता प्रकाशनलाई निरन्तरता प्रदान गरिएको

बैंकको Core Banking System (CBS) परिवर्तन गर्ने प्रक्रियामा रहेको

VAPT test सम्पन्न

सहकारीमा डिजिटलाइजेसन सुरुवातका लागि आवश्यक सम्भौता गरी प्रक्रिया अगाडि बढाइएको



९. शिक्षा तथा तालिम कार्यक्रम

बैंकको स्थापनाका उद्देश्यमध्ये शिक्षा तालिम एक अभिन्न भाग भएकोमा बैंकले सदस्य संघ/संस्थाका पदाधिकारी तथा कर्मचारीलगायत बैंकका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने कार्यलाई प्रतिवेदन वर्षमा पनि निरन्तरता प्रदान गरेको छ। आ.व. २०७७/०७८ मा २ सय ५४ वटा तालिम कार्यक्रममार्फत २५ हजार ६ सय ५६ जना लाभान्वित भएका छन्। बैंकले विभिन्न स्थानमा प्रदान गर्ने तालिमहरूमा एकरूपता कायम गर्ने तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यसहित ४ वटा म्यानुअलहरू तयार पारिएको छ। सहकारी संस्थाहरूलाई आ-आफ्नो संस्थाको आवश्यक नीति कार्यविधि निर्माणमा सहयोग पुऱ्याउने उद्देश्यले ८ कार्यविधिको नमुना बैंकको वेबसाइटमा राखिएका छन्।

देशभरि २ सय ५४ वटा तालिम तथा अर्न्तक्रिया कार्यक्रममार्फत २४ हजार ९ सय ५४ जनालाई सहभागी गराइएको

१३ वटा नमुना कार्यविधिहरू तयार पारिएको र त्यसमध्ये आठवटालाई बैंकको वेबसाइटमा राखिएको

चारवटा तालिम म्यानुअलहरू तयार पारिएको

१०. सहकारी स्तरीकरण कार्यक्रम

बैंकले सदस्य संस्थाको स्तर मापन तथा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा हालसम्म ३ हजार २९ वटा संघ/संस्था आबद्ध भएका छन्। त्यसमध्ये ८ सय ५३ वटा संस्थाहरूको स्तर पहिचान गरिएको छ। साथै केयर कार्यक्रममा ७० वटा संस्थाहरू आबद्ध भएकोमा उक्त संस्थाहरूको स्तरीकरणको कार्यक्रम निरन्तर गरिएको छ। साथै, संस्थाहरूबीच अनुभव साटासाट कार्यक्रमसमेत आयोजना गरिएको छ। स्थलगत एवम् गैरस्थलगत अनुगमनमार्फत स्तरीकरण कार्यक्रममा आबद्ध सदस्यहरूको स्तर पहिचान गरी प्राविधिक सहयोग प्रदान गरिएको छ।

स्तरीकरण कार्यक्रममा

| | |
|-------------------------------|-------|
| आबद्ध सदस्य सङ्ख्या | ३,०२९ |
| स्तर पहिचान सङ्ख्या | ८५३ |
| CARE कार्यक्रमका लागि सम्झौता | ७० |

११. नवीन खोज तथा अध्ययन

बैंकले सहकारीसम्बन्धी खोज र अनुसन्धानका गतिविधिलाई शोध प्रबन्ध अनुसन्धान (Thesis/Dissertation Research Grant) र सहकारी क्षेत्रमा लघुवित्त कार्यक्रमसम्बन्धी अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेकोमा प्राप्त आवेदनहरू बैंकले तोकेको मापदण्ड पूरा गरेका उत्कृष्ट विद्यार्थीहरूलाई शोध प्रबन्ध अनुसन्धान अनुदान प्रदान गरिएको छ। सहकारी क्षेत्रमा लघुवित्त कार्यक्रमसम्बन्धी अनुसन्धानका लागि बाह्य शोधकर्ताबाट कुनै पनि अध्ययन प्रस्ताव प्राप्त नभएको जानकारी गराइन्छ।

१२. सम्मान तथा पुरस्कार

बैंकले नियमित रूपमा उत्कृष्ट कारोबार गर्ने संघ/संस्थाहरूलाई पुरस्कृत गर्ने र विभिन्न विधामा व्यक्तित्वहरूलाई सम्मानित गर्दै आएकोमा यस वर्ष पनि सम्मान तथा पुरस्कार कार्यक्रमलाई निरन्तरता प्रदान गरिएको छ। बैंकले प्रदान गर्ने सम्मान तथा पुरस्कारलाई थप वैज्ञानिक र पारदर्शी बनाउन विद्यमान सम्मान तथा पुरस्कार कार्यविधि १७औँ साधारणसभाबाट परिमार्जन गरी कार्यन्वयनमा ल्याइएको छ।

१३. जोखिम व्यवस्थापनसम्बन्धी कार्यहरू

क) सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकको संरचना

कुनै पनि वित्तीय संस्थामा वित्तीय तथा गैरवित्तीय जोखिमलाई व्यवस्थापन गर्नु महत्वपूर्ण र जरुरी हुन्छ। यस प्रकारको सम्भावित जोखिम व्यवस्थापन गर्न संरचनागत व्यवस्था गर्नु अति आवश्यक हुन्छ। यस बैंकले पनि सम्भावित जोखिम न्यूनीकरण गर्न निम्नअनुसारको संरचना विकास गरेको छ।

सहकारी ऐनअनुरूपको लेखा सुपरिवेक्षण समितिबाट नियमित अनुगमन

सञ्चालकको नेतृत्वमा बैंकको अनुगमन उपसमितिबाट नियमित अनुगमन

चार्टर्ड एकाउन्टेन्टबाट नियमित आन्तरिक एवम् बाह्य लेखापरीक्षण

कर्जा लगानी गर्दा अनिवार्य रूपमा जोखिम विश्लेषण



नियमित कर्जा सदुपयोगिता निरीक्षण

नियमनकारी निकायबाट (नेपाल राष्ट्र बैंक एवम् सहकारी विभाग) नियमित स्थलगत तथा गैरस्थलगत निरीक्षण

राष्ट्रिय सहकारी महासंघबाट स्थलगत निरीक्षण

सम्पत्ति तथा दायित्व व्यवस्थापन उपसमिति गठन गरी नियमित जोखिम विश्लेषण

प्रविधगत जोखीम व्यवस्थापनका लागि नियमित IS Audit, VAPT test लगायतका कार्य गर्दै आएको छ ।

ख) जोखीम व्यवस्थापन सम्बन्धमा नियामकीय अनुपालना

अनिवार्य नगद मौज्जात अनुपात

आ.व. २०७७/०७८ को अन्त्यमा बैंकको अनिवार्य नगद मौज्जात ०.५१ प्रतिशत रहेको छ, जुन बैंकका लागि कायम गरेको न्यूनतम सीमा ०.५ प्रतिशतभन्दा माथि रहेको छ ।

कर्जा/निक्षेप पुँजी अनुपात

प्रतिवेदन वर्षको अन्त्यमा नेपाल राष्ट्र बैंकको परिभाषाबमोजिमको कर्जा/निक्षेप अनुपात ५०.५१ प्रतिशत रहेको छ । महामारीको कारण लगानीका क्षेत्र सङ्कुचन हुन जाँदा बैंकको कर्जा/निक्षेप अनुपात बढ्न गएको हो ।

तरलता अनुपात

आ.व. २०७७/०७८ मा बैंकको तरलता अनुपात २३.१५ प्रतिशत रहेको छ । गत वर्ष यो अनुपात १८.६३ प्रतिशत रहेको थियो ।

निष्क्रिय कर्जा अनुपात

बैंकले वार्षिक २ प्रतिशत निष्क्रिय कर्जा अनुपात कायम गर्ने लक्ष्य लिएकोमा जम्मा १.३९ प्रतिशत कायम भएको छ ।

पुँजीकोष पर्याप्तता

आ.व. २०७७/०७८ को अन्त्यमा बैंकको पुँजीकोष अनुपात १०.२६ प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले ख वर्गका बैंकको लागि तोकेको न्यूनतम सीमा ८ प्रतिशतभन्दा बढी नै छ । यसबाट बैंकमा जोखिम व्यवस्थापनका लागि पर्याप्त स्रोत रहेको सुनिश्चितता भल्किन्छ ।

जोखिम मापन गर्ने दबाब परीक्षण (Stress Testing)

बैंकले वार्षिक लक्ष्यअनुरूप असोज मसान्त र चैत्र मसान्तमा दुईपटक दबाब परीक्षण सम्पन्न गरेको छ । बैंकले विभिन्न मापदण्डहरू जस्तै- उच्च मात्रामा निक्षेप बाहिरिनु, खराब कर्जा वृद्धि हुनुलगायत आदिबाट पर्न सक्ने असर र त्यसको न्यूनीकरण उपायहरू उच्च व्यवस्थापनमा छलफल गरी सञ्चालक समितिसमक्ष पेस गर्दै आएको छ ।

१४. सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यहरू

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागबाट जारी गरिएको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ कार्यान्वयनका लागि बैंकले आवश्यक व्यवस्था मिलाएको छ । सोही निर्देशनअनुरूप अनुपालना अधिकृतसमेत नियुक्ति गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यलाई थप व्यवस्थित गर्न सञ्चालकस्तरीय सम्पत्ति शुद्धीकरण व्यवस्थापन उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले बैंकमा रहेको सदस्य कारोबार जोखिमको स्तर निर्धारण गर्ने, AML/CFT को जोखिम व्यवस्थापनसम्बन्धी छलफल गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका आतङ्कवादी गतिविधि र त्यसले बैंकमा पर्न सक्ने असरहरूको जोखिम विश्लेषण गर्ने लक्ष्य राखिएको छ ।

बैंकले नियमित रूपमा तोकिएका प्रतिवेदनहरू नियामक निकायमा पेस गर्ने, अभिलेख व्यवस्थापन गर्ने गरेको व्यहोरासमेत यस गरिमामय साधारणसभासमक्ष अवगत गराउँदछु ।



१५. संस्थागत प्रतिनिधित्व

यस बैंकका अध्यक्ष श्री केबी उप्रेती बैंकको निर्णयबाट संस्थागत रूपमा मनोनयन भई २०७६ पौष २५ गतेबाट राष्ट्रिय सहकारी महासंघमा सञ्चालकको रूपमा रहनुभएको छ । साथै, बैंक सदस्य रहेको अन्तर्राष्ट्रिय निकाय Network for the Regional Development of Agricultural Cooperatives in Asia and the Pacific (NEDAC) को उपाध्यक्ष पदमा समेत बैंकको तर्फबाट मनोनयन भई सेवा गर्दै आउनुभएको छ । उक्त संस्थामा भएको मनोनयनले बैंकलाई भविष्यमा कुनै पनि दायित्व वहन गर्नुपर्नेछैन ।

१६. बैंकको १० वर्षे रणनीतिक योजना (आ.व. २०७९/०८० देखि २०८८/०८९ सम्म)

बैंकले पछिल्लो १७ वर्षको कार्यअनुभव, विद्यमान तथा प्रक्षेपित अर्थतन्त्रको लेखाजोखा, सहकारी अभियानमा बैंकको उपस्थिति, सदस्य संघ/संस्थाहरूको बैंकप्रतिको अपेक्षालाई आधार मानेर आर्थिक वर्ष २०७९/०८० देखि २०८८/०८९ सम्म लागू हुने गरी 'उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक' परिकल्पनासहित १० वर्षे रणनीतिक योजना तर्जुमा गरेको छ । रणनीतिक योजनाको कार्यान्वयनको प्रमुख आधारको रूपमा रहने पहिलो चरणको व्यावसायिक योजना आ.व. २०७९/०८० देखि २०८३/०८४ र दोस्रो चरणमा आ.व. २०८४/०८५ देखि २०८८/०८९ सम्म लागू हुने गरी निर्माणको क्रममा रहेको छ । व्यवसायिक निरन्तरता योजनालाई समेत व्यवसायिक योजनासँगै जोडेर लैजाने तयारी बैंकको रहेको छ । ४ वटा रणनीतिक स्तम्भ निर्धारण गरिएको योजनामा १० वटा सङ्गठनात्मक मान्यताहरू निर्धारण गरिएको छ ।

परिकल्पना

उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक

ध्येय

- सदस्यहरूको दीगो विकासका लागि नवीनतम प्रविधिसहित प्रतिस्पर्धी, एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने,
- नेतृत्व एवम् व्यावसायिक जनशक्ति विकास र परिचालन गरी जिम्मेवार व्यवसाय सञ्चालनमार्फत बैंक र सदस्यहरूमा संस्थागत सुशासन कायम गर्ने/गराउने,
- सहकारी क्षेत्रको व्यावसायिकता विकासका लागि सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयमा निरन्तर बहस पैरवी गर्ने ।

रणनीतिक स्तम्भहरू

- सदस्य सेवा तथा पैरवी
- गुणस्तरीय वित्तीय सेवा
- संस्थागत विकास तथा सुशासन
- नवीनतम सूचना प्रविधि तथा प्राविधिक सेवा

संगठनात्मक मान्यताहरू

- | | |
|-------------------|----------------|
| ○ प्रतिबद्धता | ○ व्यावसायिकता |
| ○ सदस्य केन्द्रीत | ○ निष्पक्षता |
| ○ पारदर्शिता | ○ नवप्रवर्तन |
| ○ इमान्दारिता | ○ उत्कृष्टता |
| ○ उत्तरदायित्व | ○ सामूहिकता |

ग) आ.व. २०७७/०७८ का वित्तीय उपलब्धिहरू

१. कारोबार सम्बन्धमा


बैंकले विभिन्न चरणको कोभिड महामारीका कारण उत्पन्न विषम परिस्थितिमा समेत निर्धारित लक्ष्यहरू प्राप्तिसम्म पुग्न भरमभुर प्रयास गरेको छ । महामारीको समयमा सदस्यहरूको हर्जाना मिनाह गर्ने, कर्जा चुक्ता गर्न म्याद थप गरिदिने जस्ता कार्यबाट बैंक नाफामूलक मात्र नभई सेवामूलक हुन गएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप असल कर्जामा समेत थप ०.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरी बैंकको कर्जा लगानीलाई थप सुरक्षित गराइएको छ ।



अ) आ.व. २०७७/०७८ को बजेट तथा उपलब्धि

शेयर सदस्यबाहेक अन्य रु. हजारमा

| विवरण | वार्षिक लक्ष्य | २०७७/०७८ असार वास्तविक | उपलब्धि (%) | २०७६/०७७ असार | वार्षिक वृद्धि |
|----------------------|----------------|------------------------|-------------|---------------|----------------|
| बचत | ६७,०००,०००.०० | ६६,३४२,०१९.६९ | ९९.०२ | ४६,८८३,०६०.८६ | ४१.५१ |
| कर्जा | ४०,९४०,०२०.०० | ३५,९१०,५०९.०३ | ८७.७१ | २७,१५२,६४६.९६ | ३२.०३ |
| कर अधिको कुल नाफा | १,०६१,४०४.०० | १,०६४,३२२.८१ | १००.०२ | ८,५६८,३५८.२१ | २४.२२ |
| शेयर सदस्य | १४,५३१ | १३,७१२ | ९४.३६ | १२,०४६ | १३.८३ |
| शेयर पूँजी | २,५००,०००.०० | २,८७३,२७१.४० | ११४.९३ | २,२२३,८९९.३० | २९.२८ |





आ) बैंकको आ.व. २०७७/०७८ को वित्तीय परिचालनमा प्रदेशगत योगदान (बचत तथा कर्जा रकम हजारमा)

| प्रदेश | निक्षेप (रु. हजारमा) | कर्जा लगानी (रु. हजारमा) | शेयर पुँजी | शेयर सदस्य सङ्ख्या |
|--------------|----------------------|--------------------------|---------------|--------------------|
| प्रदेश नं. १ | ६,७८६,१०० | ५,११२,४९९ | ४३७,६८४,७०० | २,१८९ |
| प्रदेश नं. २ | ४,०७४,५३२ | २,२६३,००२ | १४३,७३२,८०० | १,८८८ |
| बागमती | ४०,६८७,४२७ | २२,३९३,०८२ | १,३४८,५२५,८०० | ५,७६४ |
| गण्डकी | ८,००३,२३९ | १,८१२,९३६ | ४२७,२५९,००० | १,३४४ |
| लुम्बिनी | ४,४७५,५५९ | २,२३२,७९५ | ४१५,२०५,५०० | १,५५४ |
| कर्णाली | १,१९०,७९२ | ९८१,३३० | ५४,५५६,१०० | ५९५ |
| सुदूरपश्चिम | १,१२४,३७० | १,११४,८६४ | ४६,३०७,५०० | ३७८ |
| कुल योग | ६६,३४२,०२० | ३५,९१०,५०९ | २,८७३,२७१,४०० | १३,७९२ |

२. क्षेत्रगत कर्जा लगानी सम्बन्धमा

आ.व. २०७६/०७७ मा कुल कर्जा लगानी रु. २७ अर्ब १५ करोड २६ लाख ४७ हजार रहेकोमा आ.व. २०७७/०७८ मा आइपुग्दा तपसिलमा उल्लिखित शीर्षकहरूमा गरी कुल कर्जा लगानी रु. ३५ अर्ब ११ करोड ५ लाख ९ हजार पुगेको छ। आ.व. २०७६/०७७ मा सदस्यहरूको समयानुसारको माग र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले ४ वटा नयाँ कर्जाको प्रडक्टसमेत सुरुआत गरेको छ।

| क्र.सं. | कर्जा शीर्षक | ०७८ असार (रु. हजारमा) |
|---------|------------------------------------|-----------------------|
| १ | चालू पुँजी कर्जा | ३,९७५,९५६,२७७.८९ |
| २ | अल्पकालीन व्यवसायिक कर्जा | २,२७१,८७७,४०४.१० |
| ३ | किस्ताबन्दी कर्जा | ८,८९२,६८४,६२१.११ |
| ४ | व्यावसायिक किस्ताबन्दी कर्जा | ३,७७९,१४६,३४८.०७ |
| ५ | तरलता व्यवस्थापन कर्जा | १३३,९४९,२०५.०१ |
| ६ | हायरपचेज कर्जा | २९,४५२,६०८.४१ |
| ७ | घरघडेरी खरिद तथा भवन निर्माण कर्जा | १,०३२,३५९,२६८.३३ |
| ८ | कृषि तथा कृषि परियोजना कर्जा | १३९,८६४,९४८.६४ |
| ९ | मुद्दती रसिद धितो कर्जा | ७९०,२७६,७३८.४१ |
| १० | लघुवित्त कर्जा | २,३४६,०२३,५३८.०८ |
| ११ | गरिबी निवारण कर्जा | ४,५९५,०९४,१७४.५७ |
| १२ | युवा स्वरोजगार कर्जा | २,५०३,७८०.०७ |
| १३ | परियोजना कर्जा | १५,८८५,११६.८४ |
| १४ | दीगो सहकारी कर्जा | ४,७१५,२९०,८१९.५६ |
| १५ | सबल सहकारी कर्जा | ३,१०८,०४०,७००.५४ |
| १६ | साना तथा मझौला सदस्य कर्जा | ९०२,४७६.२८ |
| १७ | आपत्कालीन तरलता व्यवस्थापन कर्जा | २०,०००,०००.०० |
| १८ | कोभिड चालू पुँजी कर्जा | ६९,२०१,०००.०० |
| जम्मा | | ३५,९१०,५०९,०२५.९१ |

३. शेयर सदस्यता सम्बन्धमा :

२०७८ असार मसान्तसम्ममा तपसिलबमोजिमका जम्मा १३ हजार ७ सय १२ सहकारी संघ/संस्थाहरू बैंकमा आबद्ध भई निम्नानुसार शेयर खरिद गरेका छन्।



अ) प्रारम्भिक सदस्य सहकारी संस्थाहरू

| सि.नं. | सदस्य संघ/संस्था | सङ्ख्या | रकम |
|--------|------------------|---------|------------------|
| १. | बचत तथा ऋण | ७०२१ | १,७७८,३९१,७००.०० |
| २. | कृषि | २६२६ | १२७,५५०,२००.०० |
| ३. | बहुउद्देश्यीय | १९०६ | ७५३,८४४,०००.०० |
| ४. | दुग्ध | ६०१ | २६,६३२,०००.०० |
| ५. | महिला | ६१८ | ३२,४९९,५००.०० |
| ६. | उपभोक्ता | १८१ | १२,८४८,०००.०० |
| ७. | स्वास्थ्य | ४७ | ४,८७५,०००.०० |
| ८. | विद्युत् | ४६ | १,४८६,०००.०० |
| ९. | मौरी तथा मह | ९ | २८४,५००.०० |
| १०. | शिक्षा | ८ | ९४२,०००.०० |
| ११. | अन्य | ५२० | १००,८०५,५००.०० |
| | जम्मा : | १३५८३ | २,८४०,१५८,४००.०० |

आ) नेपाल सरकार, विकास बोर्ड, सहकारी महासंघ, अन्य निकाय तथा संघहरू

| सि.नं. | नाम | सदस्य सङ्ख्या | रकम |
|--------|------------------------------|---------------|------------------|
| १. | नेपाल सरकार | १ | १०,५९९,०००.०० |
| २. | राष्ट्रिय सहकारी विकास बोर्ड | १ | १,५००,०००.०० |
| ३. | राष्ट्रिय सहकारी महासंघ | १ | ५२०,०००.०० |
| ४. | केन्द्रीय सहकारी संघहरू | १३ | २,२३२,०००.०० |
| ५. | जिल्लास्तरीय सहकारी संघहरू | ११२ | १८,०६२,०००.०० |
| ६. | स्थानीय तह | १ | २००,०००.०० |
| | जम्मा : | १२९ | ३३,११३,०००.०० |
| | (अ+आ गरी) जम्मा | १३,७१२ | २,८७३,२७१,४००.०० |

४. तालिम/गोष्ठी/अन्तरक्रिया/अवलोकन भ्रमण

अ) अन्तर्राष्ट्रियतर्फ

| क्र.सं. | अन्तर्राष्ट्रिय निकाय | कार्यक्रम सङ्ख्या | कार्यक्रम स्थल |
|---------|-----------------------|-------------------|----------------|
| १ | ICA, ICA-AP | ५ | भर्चुअल |
| २ | ACCU | १० | |
| ३ | APRACA | १ | |
| ४ | CICTAB | २ | |
| ५ | NEDAC | २ | |



आ) राष्ट्रियतर्फ

क) सदस्य संघ/संस्थाहरूका लागि सञ्चालित अन्तरक्रिया, छलफल तथा तालिमहरू

| क्र.सं. | सम्पन्न कार्यक्रम सङ्ख्या | सहभागी सङ्ख्या | कार्यक्रम स्थल |
|---------|---------------------------|----------------|----------------------|
| १ | २६१ | २४,९५४ | जुम र भौतिक उपस्थिती |

ख) कर्मचारीहरूका लागि

| क्र.सं. | सम्पन्न कार्यक्रम सङ्ख्या | सहभागी सङ्ख्या | कार्यक्रम स्थल |
|---------|---------------------------|----------------|-----------------------|
| १ | ५ | ७०२ | Zoom र भौतिक उपस्थिति |

५. करमा योगदान

विगतका वर्षहरूमा लगातार ३ वर्षसम्म सहकारी क्षेत्रमा सबभन्दा बढी कर तिरेबापत सम्मानित यस बैंकले आ.व. २०७७/०७८ मा नेपाल सरकारलाई बुझाउनुपर्ने आयकर तथा विभिन्न शीर्षकमा अग्रिमकर (TDS) दाखिला तथा भुक्तानी गरेको छ ।

| क्र.सं. | कर शीर्षक | यस आ.व. २०७७/०७८ | गत आ.व. २०७६/०७७ | आ.व. २०७५/०७६ |
|---------|------------------------|------------------|------------------|----------------|
| १ | आयकर | १०६,९५३,७६६.०० | ८१,६२९,९००.२६ | १२५,३१५,०८६.०० |
| २ | ब्याजकर | ४०२,२३८,३९३.९४ | ३६०,९६५,७५६.१८ | २२९,८०१,६३७.०० |
| ३ | कर्मचारी पारिश्रमिक कर | २१,११२,२७७.२६ | २०,९८४,७४५.६२ | ९,८६२,२३६.०० |
| ४ | घरबहाल कर | ३,४६३,६२०.३१ | २,१२१,८७५.०३ | २,००७,५३४.०० |
| ५ | अन्य TDS रकमहरू | २३,५५६,०४५.७९ | १६,३२८,६०२.६४ | ११,६४६,३८३.०० |

घ) बैंकको आ.व. २०७७/०७८ को निर्धारित बजेट/कार्यक्रमहरूको कार्यान्वयन अवस्था

बैंकले आ.व. २०७७/०७८ मा वित्तीय लक्ष्यहरूबाहेक अन्य ६० वटा कार्यक्रम तथा योजनाहरूको लक्ष्य लिएको थियो । यी कार्यक्रमहरूमध्ये केही कार्यक्रमहरू पूर्ण रूपमा कार्यान्वयन भएका छन् भने केही कार्यक्रमको प्रकृतिको कारण सुरुआत भई निरन्तर रूपमा चलिरहेको छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरसका कारण केही कार्यक्रमहरू सञ्चालन गर्न तयारी पूरा भए तापनि सम्भव भएको छैन । बैंकले राखेका लक्ष्यहरू र तिनमा भएका प्रगति र कार्यान्वयनका अवस्था विस्तृतमा तपसिलमा उल्लेख गरिएका छन् ।

| क्र.सं. | निर्धारित कार्यक्रम | कार्यान्वयन अवस्था |
|---------|--|--|
| १ | दूर शिक्षा कार्यक्रमलाई प्राथमिकता दिने । सहकारी सञ्चालनका विभिन्न क्षेत्र सम्बन्धित श्रव्यदृश्य सामग्रीको विकास गरी सदस्य संस्थालाई उपलब्ध गराउने । | <ul style="list-style-type: none"> ➤ बैंकले दूर शिक्षाअन्तर्गत अनलाइन तालिमहरू निरन्तर सञ्चालन गरिँदै आएको छ, जसमा यस आर्थिक वर्षमा २ सय ५४ वटा तालिम कार्यक्रम सञ्चालन भएका छन्, जसबाट २४ हजार ९ सय ५४ जना लाभान्वित भएका छन् । ➤ साथै श्रव्यदृश्य सामग्री विकासको लागि रेकर्डिङ तयार पारी बैंकको आधिकारिक youtube channel मा यस आ.व.मा भिडियो तयार पारी अपलोड गरिएको छ । |
| २ | सहकारी संघ/संस्थाहरूलाई उपयोगी हुने Training Manual तथा नमुना कार्यविधिहरू तयार पार्ने र आवश्यकताअनुसार उपलब्ध गराउने । | <ul style="list-style-type: none"> ➤ विभिन्न १३ वटा नमूना कार्यविधिहरू तयार पारी क्रमशः बैंकको वेबसाइटमा अद्यावधिक गरिएको छ । ➤ चारवटा तालिम म्यानुअलहरू तयार गरिएको छ । |



| | | |
|----|---|---|
| ३ | सहकारी क्षेत्रको भुक्तानी पुर्जा फर्स्योटका लागि आवश्यक नेतृत्व बैंकले लिनेछ । राष्ट्रिय भुक्तानी प्रणालीमा बैंकको सहभागिताका लागि आवश्यक पहललाई निरन्तरता दिइनेछ । | उक्त कार्यको लागि भुक्तानी सेवा प्रदायक र भुक्तानी सेवा प्रदायक सँग सम्झौता गरी कार्य अघि बढाइएको छ । भुक्तानी पूर्जा फर्स्योट कार्य अन्तिम चरणमा पुगी live test को तयारी गरिँदै छ । अपेक्षाहरू : ➤ अनलाइन फन्ड ट्रान्सफरको व्यवस्था हुनेछ : बैंकबाट सहकारी, सहकारीबाट बैंक, व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा |
| ४ | सहकारी संघ/संस्थाका लागि डेटा सेन्टर निर्माणका लागि आवश्यक अध्ययन तथा निर्माणका लागि पहल गरिनेछ । | सहकारी संघ/संस्थाहरूको माग पहिचान गर्न फाराम तयार पारी विवरण सड्कलनका लागि शाखामार्फत अनलाइन लिड्क वितरण गरिएको छ । |
| ५ | सहकारी संस्थाको Core Banking System तथा अन्य प्रणालीमा हुन सक्ने सम्भावित साइबर जोखिमको न्यूनीकरणका लागि सहकारी संस्थालाई सचेतनाका लागि आवश्यक तालिमको संयोजन गरिनेछ । | आ.व. २०७७/०७८ मा १४ वटा तालिम सम्पन्न भएको छ, जसमध्ये बैंकको जोखिम न्यूनीकरणका लागि सम्पूर्ण कर्मचारीहरूलाई समेत तालिम प्रदान गरिएको छ । |
| ६ | सहकारी स्तरीकरणका लागि प्रयोगमा रहेको Software को पुनरावलोकन गरिनेछ र आवश्यकताबमोजिम स्तरोन्नति गरिनेछ । | Software स्तरोन्नति गर्न बाह्य सेवा प्रदायकसँग सम्झौता गरी कार्य सम्पन्न भइसकेको र स्तरोन्नति भएको सफ्टवेयर प्रयोगमा आइसकेको अवस्था छ । |
| ७ | सहकारी क्षेत्रका जल्दाबल्दा मुद्दाहरू, सहकारी क्षेत्रको पैरवीका लागि आधार हुने, सहकारी क्षेत्रका महसुस गरिएका समस्याहरूको खोजमूलक अनुसन्धान गरी सहकारी क्षेत्रलाई सबल तथा सक्षम बनाउनका लागि आवश्यक अध्ययन गरिनेछ । | यस आर्थिक वर्षमा सहकारी संस्थाहरूले सञ्चालन गर्ने लघुवित्त कार्यक्रमको ढाँचाको अध्ययन गर्न कारोबार राष्ट्रिय दैनिक पत्रिकामा अनुसन्धानकर्ता व्यक्ति तथा निकायहरूबाट प्रस्ताव आह्वान गरिएकोमा कुनै पनि प्रस्तावना प्राप्त नभएको अवस्था रहेको छ । |
| ८ | विद्यार्थीहरूको सहकारीप्रति ध्यान आकर्षण गर्न र सहकारी क्षेत्रमा खोजमूलक अध्ययनको विस्तार गर्न स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई सहकारी क्षेत्रसम्बन्धी शोधग्रन्थ तथा रिसर्च पेपरका लागि रिसर्च फेलोसिप प्रदान गरिनेछ । | यस कार्यक्रमअन्तर्गत स्नातकोत्तर, एमफिल, तथा विद्यावारिधि तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रस्तावना पत्र आह्वान गरिएकोमा प्राप्त आवेदनहरूमध्ये बैंकले तोकेको मापदण्ड पूरा गर्ने सफल विद्यार्थीहरूलाई अध्ययनवृद्धि प्रदान गरिएको छ । |
| ९ | प्रशिक्षक प्रशिक्षण तालिम लिएका बैंकका कर्मचारीहरूलाई प्रयोग गरेर स्थानीय स्तरमा वित्तीय साक्षरता, सहकारी शिक्षालगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ । | हालसम्म कर्मचारीहरूलाई प्रशिक्षकका रूपमा प्रयोग गरी विभिन्न विषयमा भर्चुअल रूपमा १२८ वटा तालिम सम्पन्न भएका छन् । |
| १० | सहकारी संस्थागत विकास कार्यक्रमको सञ्चालन गरिनेछ । | प्रदेश २ को ८ वटा जिल्लाबाट १० वटा संस्थाहरू छनोट गरी कार्यक्रम गर्ने गरी अवधारणा पत्र तयार भएको छ । यद्यपि, कार्यक्रम आयोजनाका लागि स्थलगत भ्रमण आवश्यक पर्ने हुँदा देशका विभिन्न स्थानमा विभिन्न समयमा जारी निशेधाज्ञाका कारण पूर्वनिर्धारित समयमा कार्यक्रम सुरुवात गर्न नसकिएको अवस्था छ । |



| | | |
|----|--|---|
| ११ | सहकारी बैंकको पूर्ण Digitalization गर्न आवश्यक तयारी गरिनेछ । सहकारी क्षेत्रको Digitalization कार्य गर्न सरोकारवाला निकायसँग सहकार्य गरिनेछ । | <ul style="list-style-type: none"> ➤ बैंकको कर्जाको अटोमेसन (Loan Management System) को लागि सेवा प्रदायक छनोट भई आवश्यक प्रणाली विकास गरी कार्यान्वयनको चरणमा रहेको छ । ➤ बैंकको दैनिक कार्यसम्पादनमा Office 365 को सुरुवात गरिएको छ । ➤ बैंकको सम्पूर्ण नेटवर्क सुरक्षित गर्न बाह्य सेवा प्रदायकसँग सम्झौता गरिएको छ । |
| १२ | सहकारी क्षेत्रको अध्ययनको दायरालाई फराकिलो बनाउनका लागि E- Library, Distance Resource Center को सुरुवात गरिनेछ । | यस सम्बन्धमा E-library site तयार भई यथाशीघ्र सम्पूर्ण resource हरू डिजिटल लाइब्रेरीमा अद्यावधिक गर्न तयारी गरिएको छ । |
| १३ | सहकारी व्यवसाय प्रवर्द्धनका लागि प्रत्येक प्रदेशमा सहकारी संघ/संस्था तथा सरोकारवालाहरूको सहभागितामा प्रदेशस्तरीय सहकारी गोष्ठीको आयोजना गरिनेछ । | सातवटै प्रदेशमा अनलाइन प्रदेशस्तरीय बैठक सम्पन्न गरिएको छ । |
| १४ | सदस्य सहकारी संघ/संस्थाहरूका जिज्ञासा तथा समस्या समाधान, सुझाव, गुनासो तथा उजुरी व्यवस्थापनका लागि संयन्त्र तयार गरिनेछ । | सदस्यहरूको समस्या, गुनासो, सुझाव, आदिका लागि इमेल तयार पारी सो मा प्रेषित गर्न सूचितसमेत गराइएको छ । यस कार्यक्रमलाई निरन्तरता दिन यो इमेल आगामी वर्षहरूमा पनि प्रयोग गरिनेछ । साथै यस इमेलमार्फत आफ्ना समस्या, गुनासा तथा सुझावहरू पठाई सहयोग गर्न सम्पूर्ण सदस्य सहकारीहरूमा आह्वान गरिन्छ । इमेल: feedback@ncbl.coop |
| १५ | सहकारी विभागसँगको समन्वयमा नेपालभरि स्थापना भएका सहकारीहरूको तथ्याङ्क अद्यावधिक गर्न पहल गरिनेछ । | सहकारी विभागद्वारा प्रकाशित सहकारी भ्रलक २०७७ को सम्पूर्ण तथ्याङ्क सङ्कलन गरिएको छ र बैंकको व्यवसाय विस्तारका लागि सहयोगी हुने गरी प्रशोधनको कार्य गरिएको छ । |
| १६ | सहकारी क्षेत्रमा अनिवार्य तरलता कायम गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक पहल गरिनेछ । | बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७६ को दफा २२ मा वित्तीय कारोबार गर्ने सहकारीहरूले सहकारी बैंकमा रहेको रकमलाई १० प्रतिशत तरलतामा गणना गर्नसक्ने व्यवस्था रहेकोमा, उक्त निर्देशिकाको पहिलो संशोधन २०७७ द्वारा हटाइएको उक्त व्यवस्था पुनः कायम गराउन आवश्यक पहल भइरहेको छ । |
| १७ | सहकारी संघहरूसँगको सहकार्यमा संयुक्त तालिम सञ्चालन गर्ने कार्यक्रम थप विस्तार गरिनेछ । | संघहरूबाट हुने भर्चुअल तालिममा बैंकले प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । सहकारी संघहरूको सहकार्यमा र संघहरूका लागि आयोजित गरी जम्मा १९ वटा तालिम सञ्चालन भएको छ । |
| १८ | सहकारी संघहरूको संस्थागत विकास गर्ने उद्देश्यसहित, बैंकको प्राविधिक सहयोगमा संघ सुदृढीकरण तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । | संघ सुदृढीकरण कार्यक्रमअर्न्तगत बैंकले संघ छनोट गर्ने मापदण्ड एवम् छनोट भएका संघहरूलाई बैंकले प्रदान गर्ने सुविधाहरू सञ्चालक समितिबाट पारित भएको छ । |



| | | |
|----|---|---|
| १९ | सहकारी संस्थाहरूको एकीकरणलाई प्रवर्द्धन गर्न आवश्यक संयोजन तथा प्राविधिक सहयोग गरिनेछ । | सदस्यहरूलाई एकीकरणको लागि आवश्यक प्रक्रियामा स्पष्ट हुने step by step प्रक्रिया तयार पारिनुका साथै सहकारी एकीकरण व्यवस्थापन कार्यविधि तयार पारी साधारणसभाबाट पारित भएको छ । यस सम्बन्धमा आवश्यकता अनुरूप संस्थाहरूलाई सहयोग पुऱ्याउँदै आइएको छ । |
| २० | सहकारी क्षेत्रलाई योगदान दिने विभिन्न क्षेत्रका विषयगत विशेषज्ञ सम्मिलित प्रबुद्ध/विशेषज्ञ समूह (Think Tank) को निर्माण गरिनेछ । प्रबुद्ध समूहको विषयगत ज्ञान तथा दक्षतालाई सहकारी क्षेत्रको बहस पैरवी गर्न आधार रूपमा लिइनेछ । | यस कार्यक्रमअन्तर्गत प्रबुद्ध समूह निर्माणको अवधारणा सञ्चालक समितिबाट पारित भई समूह निर्माणका लागि आगामी कार्यदिशा तयार पार्न नीति निर्माण, कार्यक्रम, सम्पत्ति तथा दायित्व व्यवस्थापन उपसमिति र शिक्षा, तालिम तथा सम्मान उपसमितिमार्फत कार्य अघि बढाइएको छ । |
| २१ | सहकारी बैंक तथा सहकारी क्षेत्रबाट भए गरेका कार्यक्रमहरूलाई जनस्तरमा पुऱ्याउने उद्देश्यका साथ रेडियो, टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत श्रव्यदृश्य सामग्री प्रसारित हुने व्यवस्था मिलाइनेछ । | हाल बैंकको युट्युब च्यानललाई नै अद्यावधिक गर्दै बैंकको तालिम, कार्यक्रम, शुभकामना सन्देशहरू, सन्देशमूलक भिडियोहरू अद्यावधिक गरिँदै आएको छ । बैंकको १७औँ साधारणसभामा प्रमुख अतिथि तथा अतिथिका रूपमा आमन्त्रित विशिष्ट व्यक्तित्वहरूको मन्तव्य बैंकको सामाजिक सञ्जालमार्फत प्रसारित गरिएको छ । किताबजात्रा फेस्टिबल २०७७ मा बैंकबाट समेत प्रायोजन गरी बैंकको प्रचारात्मक सामग्री टेलिभिजनमा प्रसारित गरिएको छ । |
| २२ | कल सेन्टर तथा बाल क्लबसम्बन्धी कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । | <ul style="list-style-type: none"> ➤ कल सेन्टर कार्यक्रम सञ्चालनमा ल्याउन हालको लागि टोलफ्री नम्बर सञ्चालनमा ल्याइएको छ । ➤ ६४औँ सहकारी दिवसको अवसरमा बैंकका ५५ वटा शाखा कार्यालयहरूमार्फत ५५ वटा विद्यालयमा बाल क्लब गठन गरिएको छ, जसमध्ये ४६ वटा शाखाले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमसमेत आयोजना गरेका छन् । जसमा ७ सय ६३ जना बालक र ९ सय ७२ जना बालिकासहित बाल क्लबका पदाधिकारीसमेत गरी जम्मा २ हजार २ सय ७० जनाको सहभागिता रहेको छ । |
| २३ | “हाम्रो लक्ष्य, सम्पूर्ण सहकारीको दीगो भविष्य” नारासहित सम्पूर्ण जिल्ला सदरमुकामहरूमा सदस्य विस्तार अभियान सञ्चालन गरिनेछ । | बैंकको नारा तयार गरी स्वीकृत भइसकेको अवस्था छ । उक्त नारा बैंकको कार्यक्रमहरूको ब्यानर, क्यालेन्डर, साधारणसभालगायत प्रतिवेदनहरूमा समेत प्रयोग गरिँदै आएको छ । |
| २४ | शाखा भएका जिल्लाअन्तर्गतका सहकारी संघहरूको साधारणसभालाई केन्द्रित गरेर बैंक तथा सहकारी क्षेत्रको प्रवर्द्धनका लागि Campaign हरूको विकास गरी कार्यक्रमहरू सञ्चालन गरिनेछ । | यस आ.व.मा महामारीको प्रभावका कारण अधिकांश संघहरूको साधारणसभा भर्चुअल भएको हुँदा यस वर्ष सम्भव नभएको अवस्था छ । |



| | | |
|----|--|---|
| २५ | सदस्य तथा व्यवसाय विस्तारका लागि बैंकका सम्पूर्ण सेवाको Integrated Package सहितको फ्लागसिप प्रडक्ट सञ्चालन गर्ने, (तालीम, स्तरीकरण, ब्याजदर, प्रविधि, रेमिट, बिमा समेटिने गरी) | Integrated Package सहितको फ्लागसिप तयार पारिएको छ, यद्यपि कोभिड-१९ महामारीका कारण संस्थाहरू पुनर्जागरण र तरलता समस्या न्यूनीकरणका लागि कर्जाका अन्य प्रोडक्टहरूमा केन्द्रीत रहनुपर्ने अवस्था सिर्जना हुँदा Integrated Package कार्यान्वयन भने गरिएको छैन । |
| २६ | नेपाल सरकारको आ.व. २०७७/७८ को बजेटमा प्रस्तावित किसान क्रेडिट कार्ड कार्यक्रमलाई सहकारी क्षेत्रमार्फत परिचालन गर्नका लागि नेपाल सरकारसमक्ष बैंकको तर्फबाट आवश्यक पहल गरिनेछ । | किसान क्रेडिट कार्ड कार्यक्रमलाई सहकारी क्षेत्रमार्फत परिचालन गर्न प्राविधिक पक्षसँग छलफल गरिएको छ । |
| २७ | स्तरीकरण तथा ब्रान्डिङ कार्यक्रममा आबद्ध भएका सहकारी संस्थाहरूको कर्जासँग सम्बन्धित अन्तर्क्रिया कार्यक्रम गरिनेछ । | अन्तर्क्रिया कार्यक्रम आयोजना गरी विद्यमान कर्जा प्रोडक्टको जानकारी दिने कार्य गरिएको छ । |
| २८ | निक्षेप तथा कर्जासँग सम्बन्धित प्रडक्टहरूको पुनरावलोकन गरिनेछ र आवश्यकताबमोजिम परिमार्जन गरिनेछ । | ४ वटा नयाँ कर्जाको प्रोडक्टहरू तयार भएका छन् । ➤ सबल सहकारी कर्जा ➤ गरिबी निवारण कर्जा ➤ पर्यटन प्रवर्द्धन कर्जा ➤ मौसमी कर्जा निक्षेपको हकमा बैंकमा हालसम्म १ वर्षे मुद्दती खाता मात्र सञ्चालनमा रहेकोमा दीर्घकालीन रूपमा सम्पत्ति र दायित्वको सन्तुलनसमेत हुने गरी १ वर्षभन्दा माथिका मुद्दती खाताका प्रोडक्टहरूसमेत सञ्चालनमा ल्याइएका छन् । |
| २९ | जोखिम न्यूनीकरण गर्न कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई थप व्यवस्थित गर्दै लगिनेछ । | ८ वटा संस्थाको सदुपयोगिता निरीक्षण गरिएको छ भने जम्मा ११ वटा संस्थामा केन्द्रीय स्तरबाट स्थलगत निरीक्षण सम्पन्न गरिएको छ । |
| ३० | सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई एकद्वार प्रक्रियाबाट सञ्चालन गरी प्रभावकारी बनाउन NCBL फाउन्डेसनबाट कार्यसम्पादन हुने व्यवस्था मिलाइनेछ । | यस सम्बन्धमा देशव्यापी रूपमा कोभिड-१९ महामारीका कारण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सोही विषयमा केन्द्रित रहेका हुँदा यो कार्यक्रम अघि बढाइएको छैन । |
| ३१ | क्षेत्र र वस्तु निर्धारण गरी कम्तीमा ४ वटा प्रदेशमा एउटा नमुनायोग्य परियोजनामा लगानी गर्ने, यस्तो योजना तयार गर्दा Value Chain को विकास गर्नेतर्फ प्राथमिकता दिइनेछ । यस कार्यक्रमका लागि प्रदेश सरकारसमक्ष आवश्यकताअनुसार समन्वय गरिनेछ । | प्रदेश स्तरीय नमुनायोग्य परियोजना सञ्चालन गर्न गण्डकी प्रदेशका सहकारी अभियान्ता र त्यस क्षेत्रका सरोकारवाला निकायका पदाधिकारीहरूसँग पहिलो चरणको छलफल सम्पन्न गरिएको छ । देशस्तरीय नमूना परियोजना छनौटको लागि गण्डकी प्रदेशको वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गरी व्यवसाय प्रवर्द्धन तथा जोखिम उपसमितिमा छलफल गरिएकोमा प्राप्त सुझावहरूको आधारमा सम्बन्धित प्रदेशका सरोकारवाला पक्षबीच परियोजना र सो सञ्चालन सम्बन्धमा छलफल गर्ने तयारीमा रहेको छ । |
| ३२ | कर्जा सूचना केन्द्र र संशोधन गृहको सदस्यता प्राप्त गर्न आवश्यक पहललाई निरन्तर दिइनेछ । | बैंकले कर्जा सूचना केन्द्रको सदस्यता हासिल गरी bank code प्राप्त गरी कर्जा सूचना रिपोर्ट लिन सुरु गरिएको छ । |



| | | |
|----|---|--|
| ३३ | NCBL/COOP रेमिटको पूर्वाधार तयार गरी कानुनी रूपमा स्वीकृतिको प्रक्रियालाई निरन्तरता दिइनेछ । | बैंकले नेपाल राष्ट्र बैंकमा प्रक्रिया अघि बढाएकोमा हालसम्म लिखित जवाफ प्राप्त नभएको र निरन्तर सम्पर्क भने गरिएको अवस्था रहेको छ । |
| ३४ | विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सस्तो दरका रकमहरू जुटाउन पहल गरिनेछ । | बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सहुलियतपूर्ण कर्जा माग गर्न नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रस्तावना तयार पार्ने कार्य गरिएको छ । उक्त प्रस्तावना ७ वटै प्रदेशमा पेस गरिएकोमा छलफलकै क्रममा रहेको र प्राप्त नभइसकेको अवस्था छ । |
| ३५ | यस सहकारी बैंकबाट ऋण लिई नियमित रूपमा तोकिएको समयमा ऋणको किस्ता, ब्याज तथा कर्जा चुक्ता गर्ने असल ऋणीलाई पहिचानस्वरूप सहकारी बैंकले असल ऋणी कार्ड (ग्रिन कार्ड) वितरण गर्ने व्यवस्था मिलाइनेछ । | ग्रिनकार्डसम्बन्धी विस्तृत व्यवस्था गर्न कर्जा कार्यविधि २०७७ मा संशोधन गरी सुस्पष्ट पारिएको छ । असल ऋणीहरूको पहिचान गरी यस साधारणसभाबाट ग्रिनकार्ड वितरण गरिनेछ । |
| ३६ | मानव संसाधन युनिटको स्तरोन्नति गरी मानव संसाधन व्यवस्थापन सम्बन्धी कार्यहरू समायानुकूल परिमार्जन गरिनेछ । | <ul style="list-style-type: none"> ➤ नयाँ सङ्गठनात्मक संरचना अनुरूप Chief Human Resource Officer को व्यवस्था गरिएको छ र सहायक महाप्रबन्धकलाई उक्त जिम्मेवारी प्रदान गरिएको छ । ➤ मानव संसाधन युनिटमा कर्मचारीहरूको कागजातपत्रहरू बैंकको मानव संसाधन व्यवस्थापन प्रणाली (HRIS) मा upload गरी Paperless गर्ने कार्य भएको छ । |
| ३७ | बैंकको IS Audit बाट प्राप्त सुझावलाई कार्यान्वयनमा लगिनेछ । | <ul style="list-style-type: none"> ➤ बैंकको कम्प्युटरहरूमा external device प्रयोग गर्न नपाइने, कार्यालयमा अनावश्यक website block गर्ने लगायतका कार्य गरिएको छ । ➤ Ebanking तथा HR System मा प्राप्त सुझावहरू पूर्ण रूपमा कार्यान्वयन गरिएको छ । ➤ बैंकको केन्द्रीय कार्यालय लगायत ४९ वटा शाखा कार्यालयहरूमा फायरवाल डिभाइस राखी नेटवर्कलाई थप सुरक्षित बनाउने कार्य गरिएको छ । ➤ CBS परिवर्तनको लागि सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाइएको छ |
| ३८ | बैंकको कार्यसम्पादनमा मितव्ययिता, चुस्तता तथा सबल आन्तरिक नियन्त्रण, कागजरहित कार्यालय र Process Automation का लागि बैंकको आफ्नै (Enterprise Resource Planning-ERP) विकास गरी प्रयोगमा ल्याइनेछ । | बैंकको सम्पूर्ण कामकारवाहीलाई paperless बनाउने तयारी गरिएको छ । यसका लागि हाल Office 365 को प्रयोगमा ल्याइएको छ । कर्जा प्रणालीलाई कागजरहित बनाउन कर्जा व्यवस्थापन प्रणालीलाई कार्यान्वयनको चरणमा रहेको छ । |
| ३९ | व्यवस्थापन सूचना प्रणालीको दायरालाई विस्तार गरिनेछ । आन्तरिक नियन्त्रण प्रणालीका लागि व्यवस्थापन सूचना प्रणालीको पूर्ण प्रयोग गरिनेछ । | बैंकको आन्तरिक सूचना प्रणाली अद्यावधिक गरी सोहीमार्फत बैंकको आन्तरिक गतिविधिहरू, कार्यविधिहरू, इमेल लगायत अन्य सफ्टवेयरहरू : मानव संसाधन व्यवस्थापन सफ्टवेयर, स्तरीकरण, आइएमई पे, आदिमा प्रवेश गर्ने संयन्त्र तयार पारिएको छ । |
| ४० | सम्पूर्ण शाखा कार्यालयमा KPI लागू गर्ने । शाखा कार्यालयको मूल्याङ्कनमा गुणात्मक र परिमाणात्मक दुवै पक्षको गणना हुने प्रणाली विकास गरिनेछ । | शाखा कार्यालय सञ्चालन कार्यविधि पारित भई आएकोमा आ.व. ०७८/०७९ को वित्तीय विवरणका आधारमा लागू गर्ने तयारी गरिएको छ । |



| | | |
|----|---|---|
| ४१ | हालको सङ्गठनात्मक संरचनाको अध्ययन गरी आवश्यकता बमोजिम परिमार्जन गरिनेछ । | सञ्चालक समितिको बैठकबाट विकेन्द्रीकरणमा आधारित नयाँ सङ्गठनात्मक संरचना पारित भई कार्यन्वयनमा समेत आइसकेको छ । |
| ४२ | बैंकको कर्पोरेट कार्यालय स्थानान्तरण गर्न आवश्यक व्यवस्था गरिनेछ । | बैंकको १७औँ वार्षिक साधारणसभाबाट बैंकको केन्द्रीय कार्यालयका लागि जग्गा खरिद गर्ने निर्णय भई सोहीअनुरूप टेकु, काठमाडौँमा जग्गा खरिद गरिएको छ । साथै, भवन निर्माणमा लामो समय लाग्ने भएकाले हालका लागि केन्द्रीय कार्यालय स्थानान्तरण गर्न भवन भाडामा लिनेसमेत योजना रहेको छ । भवन निर्माण र केन्द्रीय कार्यालय स्थानान्तरणका लागि सञ्चालक स्तरीय कार्यदल गठन भई उक्त कार्यदलबाट कार्यहरू अघि बढाइएको छ । |
| ४३ | सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बिनाधितो कर्जा लगानीको एकल क्षेत्र लगानीको सीमा निर्धारण गरी लागू गरिनेछ । | सञ्चालक समितिबाट एकल सदस्य कर्जा सीमाको निर्णय भएको छ भने बिनाधितोको हकमा जोखिम व्यवस्थापनलाई ध्यानमा राखी मात्र लगानी गर्ने तयारी भएको छ । |
| ४४ | स्वीकृत प्राप्त नयाँ शाखा कार्यालयको स्थापना गरी सञ्चालन गरिनेछ । Branchless Banking सम्बन्धी व्यवस्थाका लागि आवश्यक अध्ययन गरी सञ्चालनका लागि नियामक निकायसँग पहल गरिनेछ । | २४ वटा नयाँ शाखाको लागि स्वीकृति प्राप्त भएकोमा सम्पूर्ण शाखाहरू खुलिसकेको अवस्था रहेको छ । Branchless Banking सम्बन्धी कार्यविधि पारित भएको छ । |
| ४५ | शाखा कार्यालयहरूको वर्गीकरण सम्बन्धमा अध्ययन गरी शाखा स्तरोन्नतिका न्यूनतम आधार तयार गरिनेछ र सोका आधारमा शाखा कार्यालयको बजेट विनियोजन गर्ने व्यवस्था मिलाइनेछ । | शाखा कार्यालयहरूको वर्गीकरण आधारहरू तयार गरी वर्गीकरण अनुसार शाखा प्रमुखको तह तोक्ने, सुविधा निर्धारण गर्ने, कर्मचारी सङ्ख्या तथा तह तोक्नेलगायतको अभ्यास सुरु गरिएको छ । |
| ४६ | बैंकको सङ्घीय संरचनाका लागि अध्ययन र अनुसन्धान गरिनेछ । सहकारी बैंकको प्रदेशगत कार्यालयको आवश्यकता अनुसार व्यवस्थापन गरिनेछ । | नेपाल राष्ट्र बैंकबाट प्रादेशिक कार्यालय स्थापनाको स्वीकृति प्राप्त गरिएको छ । |
| ४७ | बैंकको साधारणसभालाई बढी सहभागितामूलक बनाउन विनियमअनुसार एकाइ स्तरमा गर्ने व्यवस्था मिलाइनेछ । | बैंकको विनियम २०५९ को पाँचौँ संशोधन २०७६ अनुरूप एकाइस्तरमा साधारणसभा ८ हजार ४ सय ५१ सदस्यहरूको सहभागितामा भर्चुअल माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ । |
| ४८ | Business Continuity Plan (BCP) तयार गरी लागू गरिनेछ । | बैकले कोभिड-१९ महामारीका कारण विभिन्न समयमा जारी निशेधाज्ञाको अवस्था, कर्मचारीलाई कोभिड हुँदा व्यवसाय निरन्तरतालगायतलाई मध्यनजर गर्दै आवश्यकताअनुरूप अस्थायी Business Continuity Plan (BCP) र Rapid Response Team तयार पार्नुका साथै कार्यन्वयनसमेत गरिएको छ । |
| ४९ | सञ्चालक समितिको मूल्याङ्कनसम्बन्धी व्यवस्थाका लागि अक्कुद्वारा विकास गरिएको सुशासनसम्बन्धी निर्देशिकालाई लागू गरिनेछ । | अक्कुबाट विकास गरिएको निर्देशिका कार्यन्वयन सहजताका लागि नेपाली भाषामा अनुवादको कार्य सम्पन्न गरिएको छ । सोही आधारमा सञ्चालक स्वमूल्याङ्कनको फारम तयार पारी सञ्चालक समितिबाट स्वीकृत भएको छ । |



| | | |
|----|---|--|
| ५० | नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) लागू गरिनेछ । | आर्थिक वर्ष २०७७/०७८ बाट नेपाल वित्तीय प्रतिवेदनमान बैंकमा पूर्णरूपमा लागू गरिएको छ र सोही आधारमा यस आर्थिक वर्षको वित्तीय प्रतिवेदनसमेत प्रकाशन गरिएको छ । |
| ५१ | नेपाल राष्ट्र बैंकको निर्देशिकामा आधारित रही सहकारी बैंकको दबाब परीक्षण (Stress Testing) को सुरुआत गरिनेछ । | सहकारी बैंकको दबाब परीक्षणअन्तर्गत यस आर्थिक वर्षमा ४ वटै त्रैमासको दबाब परीक्षण सम्पन्न गरिएको छ । |
| ५२ | मानव संसाधनको प्रभावकारी व्यवस्थापनका लागि बैंकको Succession Plan तयार गरी लागू गरिनेछ । | उच्च पदस्थ कर्मचारीहरूको नियुक्ति गरिनुका साथै नयाँ सङ्गठनात्मक संरचनामार्फत विकेन्द्रीकरणमा आधारीत व्यवस्थापनका तहहरू निर्धारण गरी succession plan को तयारी गरिएको छ । |
| ५३ | बैंकको विद्यमान रणनीतिक योजना समीक्षा गरी समयानुकूल अद्यावधिक गरिनेछ । | यस सम्बन्धमा सञ्चालक समिति र उच्च व्यवस्थापनसहितको सहभागितामा कार्यक्रम आयोजना गरी रणनीतिक योजना अद्यावधिक गरिएको छ । |
| ५४ | सहकारी संघ/संस्थाहरूलाई व्यावसायिक तथा आयमूलक क्षेत्रमा लगानी गरी प्राविधिक सहयोग उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय सहकारी बैंकले 'व्यवसाय योजना तयार गरी परामर्श' दिने कार्यलाई कार्यान्वयनमा लैजाने । | व्यावसायिक योजना तयारीका लागि विज्ञहरूसँग छलफल गर्नुका साथै माग गर्ने संस्थाहरूलाई विज्ञसँग समन्वय गराउने कार्य सम्पन्न गरिएको छ । |
| ५५ | बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक प्रदेशको एउटा पालिकामा सहकारीमार्फत गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेछ । | यस कार्यक्रमअन्तर्गत प्रारम्भिक चरणमा ताप्लेजुडमा कार्यक्रमको सुरुवात गर्ने गरी आवश्यक तयारी गरिएकोमा कोभिड-१९ को महामारीका कारण कार्यक्रम सम्पन्न गर्न नसकिएको अवस्था रहेको छ । |
| ५६ | सहकारी ऐन २०७४ मा व्यवस्था भएबमोजिम सोसल अडिट गर्ने प्रक्रिया अगाडि बढाइनेछ । | सहकारी ऐनमा व्यवस्था रहेको यस विषयमा नियामक निकायबाट स्पष्ट कार्यविधिको अभावमा कार्य अधि बढाइएको छैन । |
| ५७ | संयुक्त राष्ट्र संघअन्तर्गतको दीगो विकास लक्ष्यहरूलाई समेत योगदान पुग्ने कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ । | <ul style="list-style-type: none"> ➤ "सहकारीमा महिला र युवाको सहभागिता" र "जलवायु परिवर्तन" विषयक एक दिवसीय राष्ट्रिय गोष्ठी आयोजना गरिएको छ । ➤ १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महामारीमा महिला हिंसा र सहकारी विषयक गोष्ठी समेत आयोजना गरिएको छ । |
| ५८ | बैंक सदस्य रहेको अन्तर्राष्ट्रिय निकायहरू ICA, ACCU, APRACA, NEDAC र CICTAB सँग समन्वय गरी बैंकका सदस्यहरूको हित हुने कार्यक्रम तथा साभेदारी गर्ने | <ul style="list-style-type: none"> ➤ बैंकका अध्यक्ष श्री के.बी. उप्रेती उपाध्यक्षसमेत रहनुभएको संस्था नेडाकबाट नेपालको लागि सेप्टेम्बर २३ मा Country focused capacity Development Program सम्पन्न भएको छ । ➤ लैङ्गिक समानता उपसमितिको बैठकबाट "सहकारीमा महिला र युवाको सहभागिता" र "जलवायु परिवर्तन" विषयक एक दिवसीय राष्ट्रिय कार्याशाला गोष्ठीमा नेडाकसँग सहकार्य गरी त्यहाँको अध्यक्षबाट वक्ताको रूपमा समेत प्रस्तुतिकरण सम्पन्न भएको छ । |



| | | |
|----|---|--|
| ५९ | स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी कार्यक्रमहरू आयोजना गर्ने | यस आ.व. मा दुईवटा स्थानीय तहसँग कार्यक्रम सम्पन्न गरिएको छ । |
| ६० | सहकारीमार्फत सञ्चालित लघुवित्त कार्यक्रमको ढाँचा निर्माण गर्न अध्ययन गरिनेछ । | सहकारीका लागि लघुवित्त कार्यक्रमको ढाँचाको अध्ययन गर्न बाह्य अनुसन्धान कर्तासमक्ष प्रस्ताव आह्वान गरी अनुसन्धानकर्ता छनोट गर्ने लक्ष्य रहेकोमा कुनै पनि प्रस्ताव प्राप्त नभएको अवस्था छ । बैंकको स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा सहकारीमा लघुवित्त सम्मेलन कार्यक्रम आयोजना गरिएको छ । |

यद्यपि, बैंकले कोभिड-१९ महामारीका कारण देशव्यापी रूपमा लकडाउन तथा असरका कारण सम्पन्न गर्न नसकेका कार्यहरूलाई आ.व. २०७८/०७९ मा निरन्तरता दिने प्रयास गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम

| वितरण | २०७७/०७८ को प्रस्तावित बजेट | २०७८ असार को वास्तविक | २०७८/०७९ को प्रस्तावित बजेट |
|-------------------------|-----------------------------|-----------------------|-----------------------------|
| सदस्य सङ्ख्या | १४,५३१ | १३,७१२ | १५,१४३ |
| दायित्व | ६५,४९१,३७१,००० | ७२,३५५,७८२,०५९ | ८६,१७२,९१६,६५३ |
| शेयर पुँजी | २,५००,०००,००० | २,८७३,२७१,४०० | ३,५००,०००,००० |
| जगेडा तथा कोषहरू | १,०६५,०००,००० | १,४७४,५२३,४१३ | १,९५०,१६८,७४१ |
| कर्जा नोक्सानी व्यवस्था | ५२०,५१५,००० | ७२९,३१५,२४५ | ७६०,६४२,७५९ |
| कुल निक्षेप | ६७,०००,०००,००० | ६६,३४२,०१९,६९५ | ७८,०१२,७१६,३२५ |
| अल्पकालीन ऋण | ८००,०००,००० | १५२,८२७,९७२ | ६५१,४१७,०८० |
| अन्य दायित्व | ५५४,३९८,००० | २७७,४८९,६३० | ५४६,००९,५५३ |
| कर्मचारी बोनस व्यवस्था | - | - | १४४,४२२,३४८ |
| आयकर व्यवस्था | - | १०६,७६३,४८० | १२९,९८०,११४ |
| लाभांश बाँडफाड हिसाब | - | ३९९,५७१,२२४ | ४७७,५५९,७३३ |
| सम्पत्ति | ६५,४९१,३७१,००० | ७२,३५५,७८२,०५९ | ८६,१७२,९१६,६५३ |
| नगद तथा बैंक मौज्जात | १२,५६३,६३१,००० | १५,३६१,५४९,३७२ | १४,८२१,५६९,५१५ |
| लगानी हिसाब | १०,८६२,७८४,००० | १९,७६०,११५,००० | २०,५३५,५८४,५५० |
| कर्जा तथा सापट | ४०,९४०,०२०,००० | ३५,९१०,५०९,०२६ | ४९,००१,५३३,४६२ |
| स्थिर सम्पत्ति | ६७६,१३८,००० | ४६०,१९७,७८१ | ६८१,५६२,८५७ |
| अन्य सम्पत्ति | ४४८,७९८,००० | ८६३,४१०,८८० | १,१३२,६६६,२६९ |
| आम्दानी | ५,१५४,९५२,००० | ५,१८६,०४८,३६५ | ५,८८७,७२९,९२३ |
| कर्जाबाट प्राप्त ब्याज | ३,६०६,६६७,००० | २,८००,४८९,०९० | ४,०८४,३९८,७९३ |
| बैंकबाट प्राप्त ब्याज | १,१७१,४९०,००० | १,६३४,३००,१९८ | १,५६७,१५४,७९८ |
| कर्जा व्यवस्थापन शुल्क | १२३,०००,००० | १३४,८५३,०२२ | ११७,५००,००० |
| प्रवेश शुल्क | १,४१६,००० | ८६९,००० | ८५०,००० |



| | | | |
|---|----------------------|----------------------|----------------------|
| स्तरीकरण, व्यवसाय प्रवर्द्धन, तालिम र रेमीट्यान्स आम्दानी | १९,०००,००० | ४,३१४,०१३ | ९,६४०,००० |
| अन्य आम्दानी | १३,३६०,००० | ५,६३१,२२० | ६,६३१,६०० |
| अन्तर बैंक आम्दानी | - | | - |
| नोक्सानी व्यवस्थाबाट फिर्ता | २४०,०००,००० | ६०५,५९१,६२१ | ९९,१५४,५३२ |
| खर्च | ४,०९३,५४९,००० | ३,९९९,७६७,४६१ | ४,४४३,५०६,४३६ |
| ब्याज खर्च | ३,०४६,०००,००० | २,६९०,७५२,२९९ | ३,४६९,१५१,००३ |
| कर्मचारी खर्च | ४१३,१५७,००० | २५१,६०९,७९९ | ३७९,२६६,२६० |
| कार्यालय सञ्चालन खर्च | १६०,५३६,००० | १३७,७०१,५१२ | १९४,६९०,४०५ |
| सञ्चालक तथा लेखा समिती खर्च | १४,३११,००० | ६,६२९,४३१ | १०,९७२,५०० |
| शाखा स्तरीय तथा अन्य उपसमिति खर्च | ३,५१२,००० | ७१९,००७ | ६००,००० |
| कार्यक्रम खर्च | ९३,११७,००० | ६,१५६,०११ | ४३,९६१,२५० |
| नवीकरण तथा सदस्यता शुल्क खर्च | २,०१३,००० | १,४६५,७६० | १,६००,००० |
| जोखिम कोष व्यवस्था खर्च | २६७,६७४,००० | ६७३,५५६,०१४ | २५२,०००,००० |
| ह्रासकट्टी खर्च | ३१,२२६,००० | २४,०९३,९३६ | ५०,०००,००० |
| साधारण सभा खर्च | १०,११०,००० | १,६७७,५०७ | १०,०००,००० |
| मर्मत सम्भार | ७,१९४,००० | ५,०२६,२०२ | ७,२००,००० |
| अन्तर बैंक खर्च | - | | - |
| प्राविधिक सेवा शोधभर्ना | २,५००,००० | | |
| करअगाडिको नाफा (नोक्सान) | १,०६१,४०४,००० | १,१६६,२६०,६६४ | १,४४४,२२३,४६५ |

प्रस्तावित प्राथमिकता प्राप्त कार्यक्रमहरू

१. आर्थिक वर्ष २०७८/०७९ को लागि तय गरिएको वित्तीय लक्ष्य प्राप्तिलाई बैंकको प्रमुख प्राथमिकता प्राप्त कार्यक्रमका रूपमा लिइएको छ ।
२. वित्तीय लक्ष्य प्राप्तिका लागि वित्तीय बजारका सूचकका आधारमा निक्षेप तथा कर्जा व्यवसाय विस्तारका लागि राष्ट्रिय स्तरमा विभिन्न बजारीकरण अभियान सञ्चालन गरीनेछ ।
३. बैंकको मानव संसाधनको, दक्षता अभिवृद्धिका लागि आवश्यकताका आधारमा ज्ञान तथा सीप विकाससम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरीनेछ ।
४. सहकारी संघ/संस्थाको सुदृढीकरण, व्यावसायिकता तथा संस्थागत क्षमता अभिवृद्धिका लागि तालिम शिक्षा एवम् सूचना सेवा प्रवाह गरीनेछ ।
५. दीगो विकास लक्ष्य प्राप्तमा सहयोग पुग्ने गरी सहकारीमा युवा तथा महिलाको गुणस्तरीय सहभागीता विकासका लागि गोष्ठी सञ्चालन गरीनेछ ।



६. कर्जा विश्लेषण प्रक्रियालाई विकास गरिएको प्रणाली Loan Management System (LMS) यस आर्थिक वर्षदेखि कार्यान्वयन गरिनेछ ।
७. जोखिम न्युनिकरणका लागि कर्जा सूचना प्रणालीको सुरुवात समेत यसै आर्थिक वर्षबाट गरिनेछ । बैंकको एकिकृत जोखिम व्यवस्थापन प्रणालीको विकास गरी लागू गरिनेछ ।
८. Value Chain को समेत विकास गर्ने खालका उत्पादनशील क्षेत्रमा सञ्चालन हुने नमुनायोग्य परियोजनामा लगानी गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
९. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय नियोगहरूबाट सस्तो दरका कर्जाहरू प्राप्त गर्न आवश्यक पहल गरिनेछ ।
१०. केन्द्रीय कार्यालयको स्थानान्तरण तथा बैंकको आफ्नै भवन निर्माण कार्यलाई प्राथमिकता राखिएको छ ।
११. नेपालका सम्पूर्ण सहकारी संघ/संस्था एवम् सदस्यहरूलाई विद्युतीय माध्यमको प्रयोग गरी रकमान्तर सेवा (Fund Transfer) उपलब्ध गराइनेछ ।
१२. बैंकको कोर बैंकिंग सफ्टवेयरलाई परिवर्तन/स्तरोन्नती गरी नयाँ प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयरमार्फत बैंकिङ कारोबार सञ्चालन गरिनेछ ।
१३. बैंकको Enterprise Resources Planning तथा Management Information System को विकास तथा स्तरोन्नती गरिनेछ ।
१४. Branchless Banking सम्बन्धी आवश्यक अध्ययन गरी सञ्चालनका लागि नियामक निकायसँग पहल गरिनेछ । साथै क्लियरिङ हाउसको सदस्यता, NCBL REMIT को सञ्चालनका लागि देखिएका नीतिगत समस्या हटाउनका लागि आवश्यक पहललाई निरन्तरता दिइनेछ ।

प्राथमिकताप्राप्त नियमित कार्यक्रम :

१. विद्युतिय स्रोत केन्द्रको विकास तथा विस्तार
२. सदस्य सम्मान तथा पुरस्कार
३. नमुना कार्यविधि/तालिम निर्देशिकाको निर्माण
४. सहकारी शिक्षासम्बन्धी श्रव्यदृश्य सामग्रीको विकास
५. सदस्य अन्तरक्रिया तथा भेटघाट कार्यक्रम
६. निक्षेप तथा कर्जाका प्रोडक्टको विकास तथा पुनरावलोकन
७. बहस पैरवी
८. दीगो विकासका लक्ष्य प्राप्तिका लागि बैंकस्तरबाट आवश्यक प्रयास
९. सामाजिक उत्तरदायित्व कार्यक्रमको निरन्तरता
१०. सहकारी बाल क्लबको विकास तथा विस्तार
११. साइबर जोखिम न्यूनीकरणका प्रयासहरूको निरन्तरता
१२. सहकारी स्तरीकरण कार्यक्रम निरन्तरता तथा विस्तार
१३. अध्ययन तथा अनुसन्धानमा सहयोग तथा सहजीकरणमा निरन्तरता
१४. आवश्यक नीति तथा आन्तरिक कार्यविधिहरूको निर्माण तथा पुनरावलोकन
१५. लगानी गरिएको कर्जा सम्परीक्षण
१६. ग्रिन कार्ड वितरण
१७. कर्जा सूचना तथा भू-सेवा केन्द्रको कार्यान्वयन
१८. कल सेन्टरको सञ्चालन
१९. सहकारी एकीकरणमा सहजीकरण

सरोकारवालाहरूबाट बैंकले राखेको अपेक्षा :

सहकारी बैंकले वित्तीय तथा गैरवित्तीय क्षेत्रमा निरन्तर प्रगति गर्नुमा आफ्ना सदस्य संघ/संस्थाहरूलगायत नेपाल सरकार र नियमनकारी निकायहरू तथा विभिन्न सरोकारवाला निकायहरू सबैको साथ र सहयोगको पूर्ण भूमिका रहँदै आएको छ । आगामी दिनहरूमा समेत सहकारीको दीगो विकास गर्ने बैंकको अभियानमा सरोकारवालाहरूबाट निम्न बमोजिमको साथ र सहयोगको बैंकले आशा राखेको छ ।



नेपाल सरकारबाट अपेक्षा

- नेपाल सरकारबाट प्रदान गरिने सुविधा, सहूलियत तथा कर्जालगायतका रकम सहकारी बैंकमार्फत सहकारी संघ/संस्थाहरूबाट प्रवाह गर्ने व्यवस्था
- सरकारी निकायबाट प्रदान गरिने अनुदान रकमहरू सहकारीको माध्यमबाट परिचालन गर्ने व्यवस्था
- सहकारी बैंक तथा सहकारी संस्थामा स्थानीय तहलगायतका सरकारी निकायको खाता सञ्चालनको नीतिगत व्यवस्था
- संविधान तथा सरकारका आर्थिक नीतिको एक खम्बाका रूपमा सहकारीलाई दिइएको पहिचानलाई सरकारका नीति, कार्यक्रम तथा व्यवहारले समेटेको हुनुपर्ने
- सहकारी क्षेत्रले नेपाल सरकारको राजस्व आयमा गरेको योगदानलाई कदर गर्दै सहकारी क्षेत्रसम्बन्धी छुट्टै विधामा पुरस्कृत गरिनुपर्ने

नेपाल राष्ट्र बैंकबाट अपेक्षा

- सहकारी संघ/संस्थाको कारोबारलाई मुल प्रवाहमा ल्याउनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने,
- राष्ट्रिय सहकारी बैंकलाई समाशोधनगृहको सदस्यता प्रदान गरी सहकारी क्षेत्रमा हुने कारोबारलाई थप पारदर्शी र सहज बनाउँदै नगद कारोबार न्यूनीकरण गर्ने
- सहकारी क्षेत्रले गरेको योगदानलाई समेत गणना गरी आधिकारिक रूपमा छुट्टै तथ्याङ्क प्रकाशन गर्ने
- आम कारोबारलाई कागजरहित बनाउने उद्देश्य पूरा गर्नका लागि सहकारीबाट हुने कारोबारलाई भुक्तानी प्रणालीमा समावेश गर्न आवश्यक नीति निर्माण गर्ने तथा मौद्रिक नीतिमार्फत भुक्तानी प्रदायकलाई अनुमति प्रदान गर्ने
- सहकारी बैंक सञ्चालनको लागि छुट्टै ऐन निर्माण
- अन्य बैंकहरूसरह पुनर्कर्जा प्राप्त गर्न सकिने नीतिगत व्यवस्था
- नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने सहूलियतपूर्ण कर्जा, ब्याज अनुदान सहकारी बैंकलाई समेत प्रदान गर्ने नीतिगत व्यवस्था
- अन्य बैंकसरह प्रविधिको प्रयोग तथा भुक्तानी प्रणालीमा आबद्धताको लागि नीतिगत व्यवस्था तथा निर्देशन

सदस्य सहकारीबाट अपेक्षा

- तरलताको कम्तीमा पनि दुईतिहाइ वा तीनचौथाइ रकम अनिवार्य रूपमा सहकारी बैंकमा राख्ने
- बैंकले सदस्यहरूका लागि तयार पारेको शिक्षा, तालिम, स्तरीकरण लगायतका सेवाहरू उपभोग गर्ने

आदरणीय अतिथिज्यू एवम् प्रतिनिधि मित्रहरू,

अन्त्यमा, राष्ट्रिय सहकारी बैंकलाई सहकारी क्षेत्रमा मात्र नभई समाजमा र देशको अर्थतन्त्रमा एक महत्वपूर्ण निकायका रूपमा परिचित गराउन सदैव सहयोग पुऱ्याउनुहुने शेर सदस्य सहकारी संघ/संस्थाहरू, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, यस बैंकका सल्लाहकारज्यूहरूलगायत सम्पूर्ण सहयोगी निकाय तथा महानुभावहरू, प्रति हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दछु । आजको यस गरिमामय साधारणसभालाई सफल पार्न हाम्रो आमन्त्रण स्वीकार गरी पाल्नुभएका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू, उपस्थित प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरू, समिति तथा उपसमितिका पदाधिकारीज्यूहरू, सञ्चारकर्मीज्यूहरू एवम् बैंकका कर्मचारीहरूलगायत सम्पूर्ण शुभचिन्तक तथा सहकारीकर्मीहरूप्रति कृतज्ञता जाहेर गर्दछु । साथै, यस कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिएका कर्मचारीहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु । यस सभालाई भव्य र सभ्य बनाउन हौसला प्रदान गर्न उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद ! जय सहकारी !

जय NCBL

के.बी. उप्रेती
अध्यक्ष



राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभामा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन-२०७८

बैंकको गरिमामय १८औं साधारणसभाका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, आदरणीय विशेष अतिथि एवम् अतिथिज्यूहरू, बैंकका सल्लाहकारज्यूहरू, सञ्चालक एवम् लेखा सुपरिवेक्षण समितिका सदस्यज्यूहरू, क्षेत्रगत आधारमा उपस्थित प्रतिनिधिज्यूहरू, विभिन्न निकायबाट पाल्नुभएका पर्यवेक्षकज्यूहरू, पत्रकारज्यूहरू एवम् बैंकको व्यवस्थापन मातहतका कर्मचारी मित्रहरूलगायत सम्पूर्ण महानुभावहरूमा बैंकको लेखा सुपरिवेक्षण समितिको तर्फबाट न्यानो स्वागतका साथ सहकारी अभिवादन व्यक्त गर्दछु ।

बैंकको गरिमामय यस साधारणसभामा उपस्थित शेयर सदस्य संघ/संस्थाका प्रतिनिधिज्यूहरू, सहकारी सिद्धान्त, मूल्य मान्यता, प्रचलित कानून एवम् बैंकको स्वीकृत विनियम, नीति तथा कार्यविधि वमोजिम बैंकको सुशासन तथा दीगो विकासमा लेखा सुपरिवेक्षण समिति सदैव क्रियाशिल रहदै आएको र आगामि दिनमा समितिको भूमिका थप प्रभावकारी रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

कोभिड-१९ को दोस्रो भेरियन्टको चपेटाबाट सहकारी क्षेत्र र सहकारी बैंकसमेत अछुतो रहन सकेन । विभिन्न प्रतिकूल वातावरणबीच अगाडि बढ्ने क्रममा बैंकको कार्ययोजना र कार्यतालिकासमेत प्रभावित बन्न पुग्यो । बैंकका लक्ष्य एवम् उद्देश्य प्राप्तमा विभिन्न रणनीतिहरू अवलम्बन गर्दै अगाडि बढिरहेको हामी सबैलाई सर्वविदितै छ । वर्षभरि जस्तै रहेको प्रतिकूल अवस्थाले हामीले गर्ने सुपरिवेक्षण पनि प्रभावित रह्यो । प्रतिकूल वातावरणका बाबजुद जे जति अनुगमन निरीक्षण गर्न सम्भव भयो, सोही आधारमा यो प्रतिवेदन तयार गरिएको व्यहोरा जानकारी गराउँदछु । आ.व. २०७७/०७८ मा भए गरेका बैंकका गतिविधि तथा लेखा सम्बन्धी भए गरेका क्रियाकलापहरू एवम् बैंकको लेखा सुपरिवेक्षण समितिको तर्फबाट साधारणसभामा जानकारी गराउनुपर्ने विषयवस्तुसहितको प्रतिवेदन सङ्क्षेपमा प्रस्तुत गर्न यहाँहरू समक्ष अनुमति चाहन्छु ।

यस गरिमामय साधारणसभाका प्रतिनिधिज्यूहरू,

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी निर्देशनहरू, बैंकको विनियम तथा आन्तरिक कार्यविधिहरू एवम् अन्य प्रचलित कानुनी व्यवस्थाहरूसमेतलाई आधार मानेर सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको तर्फबाट यो प्रतिवेदन तयार गरेको व्यहोरा सविनय जानकारी गराउँदछु । सहकारी ऐन २०७४ दफा ४९ को व्यवस्थाबमोजिम लेखा सुपरिवेक्षण समितिले गरेको सुपरिवेक्षणका आधारमा तयार गरिएको यो प्रतिवेदन पेस गरेका छौं ।

(क) आन्तरिक कार्यविधि सम्बन्धमा

कार्यविधिहरूले आन्तरिक व्यवस्थापन र सुशासनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछन् । सुपरिवेक्षणका क्रममा आवश्यक कार्यविधिहरू निर्माण एवम् भएका कार्यविधिहरू समय-सापेक्ष अद्यावधिक गर्न सुझाव दिने गरिएको छ ।

(ख) वार्षिक योजना तथा बजेट कार्यान्वयन

बैंकले वर्षभरि गर्ने गतिविधिहरूलाई व्यवस्थित, पारदर्शी एवम् प्रभावकारी बनाउन वार्षिक योजना तथा बजेट तर्जुमा गरी साधारण सभाबाट पारित गराउँदछ । वर्षभरिका क्रियाकलापहरू पारित योजना तथा खर्चहरू स्वीकृत बजेटको दायराभित्र रहेर गर्नुपर्दछ । लेखा सुपरिवेक्षण समितिको तर्फबाट बैंकका गतिविधिहरू योजनामुताविक र खर्चहरू पारित बजेटको दायराभित्र रहेर भए नभएको औँल्याइने गरिएको छ ।

(ग) निर्णय पुस्तिका एवम् निर्णयहरूको विश्लेषण

बैंकको सञ्चालक समिति र अन्य उपसमितिको नियमित एवम् आकस्मिक बैठकहरू बसी आवश्यक निर्णयहरू गरिएका छन् । समिति एवम् उपसमितिको लेखा सुपरिवेक्षणको वैधता, निर्णय कार्यान्वयनको अवस्था, निर्णय पुस्तिका व्यवस्थापनलगायतका कुराहरूले बैंकको सुशासनमा प्रत्यक्ष प्रभाव पार्दछ । सुपरिवेक्षणका क्रममा सञ्चालक समिति एवम् उपसमितिको लेखा सुपरिवेक्षणको वैधता, निर्णय कार्यान्वयनको अवस्था विश्लेषण गर्ने गरिएको छ ।



(घ) कर्जाको गुणस्तर विश्लेषण

बैंकको सम्पत्तिको ठूलो हिस्सा कर्जामा परिचालन भएको हुन्छ भने आम्दानीको मुख्य स्रोत पनि कर्जाबाट प्राप्त ब्याज आम्दानी नै हो । बैंकको वित्तीय स्वस्थताका लागि मात्र नभई समग्र पक्षको दीगो विकासमा कर्जा व्यवस्थापनले प्रत्यक्ष प्रभाव पार्दछ । कर्जा लगानि पुर्वको विश्लेषण, लगानीमा रहेको कर्जाको अनुगमन र भाखा नाघेको कर्जा असुली सम्मका कुराहरु कर्जा व्यवस्थापनमा पर्दछन् । सुपरिवेक्षणका क्रममा कर्जा व्यवस्थापनलाई उच्च महत्वमा राखेर विभिन्न कोणबाट कर्जाको गुणस्तर विश्लेषण गर्ने गरिएको छ ।

(ङ) भौतिक सम्पत्ति सामानको व्यवस्थापन तथा सुरक्षा

बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको व्यवस्थापन एवम् सञ्चालनका क्रममा सम्पत्ति सामानहरुको व्यवस्था गरिएको हुन्छ । बैंकले यसरी व्यवस्था गरेका सम्पत्ति सामानहरुको उचित व्यवस्थापन र परिचालनका लागि निर्दिष्ट नीति नियमहरु आवश्यक पर्दछ । सुपरिवेक्षणका क्रममा सम्पत्ति सामानहरुको व्यवस्थापन, प्रभावकारी परिचालन एवम् सुरक्षाको सुनिश्चितता हेर्ने गरिएको छ ।

(च) सुशासन तथा पारदर्शिता

यस क्रममा बैंकका आन्तरिक कार्यविधिहरुको परिपालना, समिति एवम् उपसमितिहरुले गरेका निर्णयहरुको अवस्था एवम् कार्यान्वयन विश्लेषण गर्ने गरिएको छ । बैंकले सञ्चालन गरेका कार्यक्रम तथा खर्चहरु स्वीकृत बजेटबमोजिम भए नभएको, बैंकले प्रवाह गरेका सेवाहरु विधिपूर्वक भए नभएको, विल भर्पाइलगायतका पुस्ट्याई हुने कागजात परीक्षण गरी आवश्यक सुझाव प्रदान गर्ने गरिएको छ ।

(छ) कार्यालय व्यवस्थापन एवम् सञ्चालन

बैंकको मुख्य कार्यालय एवम् शाखा कार्यालयहरुको कार्यालय व्यवस्थापन एवम् सजावट, कार्यालय व्यवस्थापनमा सदस्य प्राथमिकतालगायतका अवस्थाहरु विश्लेषण गर्ने गरिएको छ । कार्यालय व्यवस्थापन र सञ्चालनमा नवीनतम प्रविधि प्रयोगको अवस्था, मितव्ययिता एवं पारदर्शितालगायतको सुपरिवेक्षण गरी उचित व्यवस्थापनका लागि आवश्यक सुझावहरु प्रदान गरिँदै आएको छ ।

(ज) आन्तरिक लेखा परिक्षण प्रतिवेदन अध्ययन र अनुसरण

आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन बैंकले बाह्य निकायलाई स्वतन्त्र रुपमा आन्तरिक लेखापरीक्षणको जिम्मेवारी प्रदान गरेको छ । दुई पक्षीय सम्झौताबमोजिम बाह्य निकायले नियमित आन्तरिक लेखापरीक्षण गर्दै आएको छ । सुपरिवेक्षणका क्रममा बैंकको मुख्य कार्यालय एवम् शाखा कार्यालयहरुलाई प्रदान गरिएका सुझावहरु कार्यान्वयनको अवस्था विश्लेषण गरिएको छ । सुझावहरु कार्यान्वयनका सन्दर्भमा बैंकका विभाग एवम् शाखा कार्यालयहरुले गरेका प्रतिबद्धता एवम् कार्यान्वयनको अवस्था हेरी आवश्यक सुझावहरु प्रदान गरिएको छ ।

बैंकको गरिमामय १८औँ साधारणसभाका आदरणीय प्रतिनिधि एवम् पर्यवेक्षकज्यूहरु, साधारणसभाबाट गठित लेखा सुपरिवेक्षण समितिबाट बैंकको आन्तरिक गतिविधिहरुको अनुगमनका क्रममा आ.व. २०७७/०७८ मा (मिति २०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्तसम्म) लेखा सुपरिवेक्षण समितिका बैठक एवम् शाखा निरीक्षण निम्नानुसार सम्पन्न भएका छन् ।

| क्र.सं. | बैठक मिति | क्षेत्र | उपस्थिति प्रतिशत |
|---------|------------|-------------------|------------------|
| १ | २०७७।०७।१३ | कर्पोरेट कार्यालय | शतप्रतिशत |
| २ | २०७७।०७।२५ | नुवाकोट शाखा | तीनमध्ये दुई |
| ३ | २०७७।०७।२६ | वनेपा शाखा | शतप्रतिशत |
| ४ | २०७७।०८।१७ | कर्पोरेट कार्यालय | शतप्रतिशत |
| ५ | २०७७।०९।१० | हेटौँडा शाखा | शतप्रतिशत |
| ६ | २०७७।०९।११ | भरतपुर शाखा | शतप्रतिशत |
| ७ | २०७७।०९।११ | कावासोती शाखा | शतप्रतिशत |
| ८ | २०७७।१०।१३ | दमौली शाखा | शतप्रतिशत |



| | | | |
|----|------------|-------------------|--------------|
| ९ | २०७७।१०।१३ | पोखरा शाखा | शतप्रतिशत |
| १० | २०७७।१०।१४ | बालुङ शाखा | शतप्रतिशत |
| ११ | २०७७।१२।२५ | फिदिम शाखा | तीनमध्ये दुई |
| १२ | २०७७।१२।२५ | ईलाम शाखा | तीनमध्ये दुई |
| १३ | २०७७।१२।२६ | बिर्तामोड शाखा | तीनमध्ये दुई |
| १४ | २०७७।१२।२६ | दमक शाखा | तीनमध्ये दुई |
| १५ | २०७७।१२।२६ | उर्लाबारी शाखा | तीनमध्ये दुई |
| १६ | २०७७।१२।२७ | धनकुटा शाखा | तीनमध्ये दुई |
| १७ | २०७७।१२।२७ | इटहरी शाखा | तीनमध्ये दुई |
| १८ | २०७७।१२।२८ | विराटनगर शाखा | तीनमध्ये दुई |
| १९ | २०७७।१२।२८ | धरान शाखा | तीनमध्ये दुई |
| २० | २०७८।०३।२७ | कर्पोरेट कार्यालय | शतप्रतिशत |

साधारणसभा र सोको निर्णय कार्यान्वयन सम्बन्धमा :

कोभिड-१९ को विश्वव्यापी माहामारीका कारण बैंकको १७औं साधारण सभा विद्युतीय माध्यमबाट क्षेत्रगत रूपमा ७ वटा एकाइमा र अन्तिम माइन्सुट प्रमाणिकरण सभा २०७७।०९।०३ मा सम्पन्न भइ उक्त सभाबाट ११ वटा एजेण्डामा निर्णय गरेको पाइयो । उक्त निर्णय सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको धारणा निम्न रहेको छ ।

१. निर्णय नं. १० को सुन्धारास्थित बैंकको घरजग्गा बिक्रीको अधिकार सञ्चालक समितिलाई हस्तान्तरण गरेकोमा बिक्रीका लागि सूचना प्रकाशित गरे पनि हालसम्म उक्त घरजग्गा बिक्री भएको पाइएन ।
२. साधारणसभाको निर्णयका पानाहरूमा पाना नं. उल्लेख गर्ने नगरिएकोमा उल्लेख गर्दा राम्रो हुने लेखा सुपरिवेक्षण समितिको सुझाव रहेको छ ।

माथि उल्लेख गरिएका विषयबाहेक अन्य सम्पूर्ण निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइयो ।

सञ्चालक समितिको बैठक, समितिले गरेका निर्णय एवम् निर्णय कार्यान्वयनको अवस्था

आदरणीय प्रतिनिधि एवम् पर्यवेक्षकज्यूहरू,

सञ्चालक समितिको आ.व. २०७७/०७८ (मिति २०७७ श्रावण १ गते देखि २०७८ आषाढ मसान्तसम्म) बसेका बैठकको अवस्था निम्न अनुसार रहेको छ ।

| क्र.सं. | बैठकको मिति | बैठकको प्रकार (भौतिक/भर्चुअल) | उपस्थिति प्रतिशत | निर्णय सङ्ख्या | कैफियत (नियमित/आकस्मिक) |
|---------|-------------|----------------------------------|------------------|----------------|----------------------------|
| १. | २०७७।०५।०७ | भौतिक | शतप्रतिशत | १५ | नियमित |
| २. | २०७७।०६।२९ | भौतिक | शतप्रतिशत | १० | नियमित |
| ३. | २०७७।०७।१४ | भर्चुअल | शतप्रतिशत | ५ | नियमित |
| ४. | २०७७।०८।०६ | भर्चुअल | शतप्रतिशत | ९ | नियमित |
| ५. | २०७७।०८।१६ | भौतिक | शतप्रतिशत | ७ | आकस्मिक |
| ६. | २०७७।०८।२१ | भर्चुअल | शतप्रतिशत | ७ | आकस्मिक |
| ७. | २०७७।०९।०८ | भौतिक | शतप्रतिशत | ७ | नियमित |
| ८. | २०७७।०९।२४ | भर्चुअल | शतप्रतिशत | ७ | आकस्मिक |
| ९. | २०७७।१०।१५ | भौतिक | शतप्रतिशत | १६ | नियमित |
| १०. | २०७७।११।०८ | भौतिक | शतप्रतिशत | ११ | नियमित |



| | | | | | |
|-----|------------|---------|---------------------|----|---------|
| ११. | २०७७।१२।०८ | भौतिक | १६ मध्ये १५ उपस्थित | १० | नियमित |
| १२. | २०७८।०१।१९ | भर्चुअल | शतप्रतिशत | ८ | नियमित |
| १३. | २०७८।०३।०२ | भर्चुअल | शतप्रतिशत | ७ | नियमित |
| १४. | २०७८।०३।२६ | भौतिक | शतप्रतिशत | १३ | नियमित |
| १५. | २०७८।०३।३१ | भर्चुअल | १६ मध्ये १५ उपस्थित | ६ | आकस्मिक |

आ.व. २०७७/०७८ मा बैंकको सञ्चालक समितिको बैठकको नियमितता, बैठकमा उपस्थिति एवम् निर्णयहरूको अवस्था हेर्दा सन्तोषजनक रहेको पाइयो । सञ्चालक समितिले गरेका अधिकांश निर्णयहरू बैंकको वार्षिक योजना तथा बजेट, साधारणसभाका निर्णय एवम् बैंकको अवस्था अनुकूलका रहेको पाइयो । सञ्चालक समितिले गरेका अधिकांश निर्णयहरू कार्यान्वयन भएतापनि निम्न विवरणका निर्णयहरू भने कार्यान्वयन हुन बाँकी रहेको पाइयो ।

१. बैंकलाई “ख” वर्गको वित्तीय संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेतापनि नियामक निकायका कतिपय नीतिगत व्यवस्थाका कारण कार्यान्वयन प्रक्रियाले पूर्णता नपाएको पाइयो ।
२. बैंकको कर्जा लगानी प्रणालीलाई Loan Automation System मा लाने निर्णय गरी कार्यान्वयन प्रक्रिया सुरु गरिएतापनि हाल परीक्षणका क्रममा रहेको र आगामी २०७८ चैत्र मसान्तसम्ममा पूर्ण रूपमा लागू गरिसके उच्च व्यवस्थापनको प्रतिबद्धता प्राप्त भएको छ ।

नियामक निकायबाट गरिएका सघन अनुगमन, स्तरोन्नतीका लागि प्राप्त सुझाव एवम् सुझाव कार्यान्वयनको अवस्था आदरणीय प्रतिनिधि एवम् पर्यवेक्षकज्यूहरू,

सहकारी विभागबाट भएको सघन अनुगमन :

- सहकारी विभागको तर्फबाट बैंकको सघन अनुगमन गरेको प्रतिवेदन मिति २०७६।१०।०७ को च.नं. ९८५।०७६।०७७ बाट बैंकमा प्राप्त भएको देखियो ।
- उक्त प्रतिवेदनमा कैफियत खण्डअन्तर्गत व्यवस्थापन तथा संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, साधारणसभा सञ्चालन, बचत सङ्कलन, ऋण लगानी एवम् विविध खण्डमा विभिन्न कैफियत तथा टिप्पणीको उठान गरेको पाइयो ।
- प्रस्तुत प्रतिवेदनमा मिति २०७७।०४।०५ मा विभागमा भएको छलफलमा बैंकको तर्फबाट कैफियतहरू सुधारमा प्रतिबद्धता जनाई क्रमशः सुधार गर्दै लगेको पाइयो ।

नेपाल राष्ट्र बैंकबाट भएको सघन अनुगमन

नेपाल राष्ट्र बैंकको तर्फबाट मिति २०७८।५।३१ देखि मिति २०७८।०६।०४ सम्म बैंकको स्थलगत निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन बैंकमा प्राप्त भएको तर सोको पूर्ण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको पाइयो ।

- प्रस्तुत प्रारम्भिक प्रतिवेदनमा संस्थागत सुशासन, सम्पत्तिको गुणस्तर तथा कर्जा, आर्थिक प्रशासन, कर्मचारी प्रशासन, सम्पत्ति शुद्धीकरण तथा ग्राहक पहिचान, सूचना प्रविधि, पुँजीकोष, सीमित बैंकिङ कारोबार गर्न इजाजत प्राप्त गर्दा तोकिएको सर्तको पालना, सहकारी विभागबाट मिति २०७६।५।२६ मा गरिएको सघन अनुगमन र विविध खण्ड गरी जम्मा १० खण्डमा विभिन्न उपखण्डहरूअन्तर्गत टिप्पणी उठान गरेको पाइयो ।
- प्रस्तुत प्रारम्भिक प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको मिति २०७८।०६।१० को बैठकमा प्रस्तावसहित छलफल गरेको र बैंकको तर्फबाट सुधारको प्रतिबद्धता सहित मिति २०७८।०६।१० मा नेपाल राष्ट्र बैंकमा प्रतिउत्तर पठाएको पाइयो ।



स्वीकृत बजेट र कार्यान्वयनको अवस्था

(क) बैंकको मिति २०७७ पौष ३ गते सम्पन्न १७औं साधारणसभाबाट आ.व. २०७७/०७८ का लागि स्वीकृत बजेट विवरण र प्रगतिको अवस्था:

| क्र.सं. | विवरण | स्वीकृत रकम रु. (हजारमा) | प्रगति | |
|---------|----------------|--------------------------|-----------------|-----------|
| | | | रकम रु (हजारमा) | प्रतिशतमा |
| १. | कुल आमदानी | रु.५,१५४,९५२ | रु.५,१८६,०४८ | १००.६० |
| २. | कुल खर्च | रु.४,०९३,५४९ | रु.३,९९९,७८७ | ९७.७ |
| ३. | सञ्चालन मुनाफा | रु.१,०६१,४०४ | रु.१,१८६,७६१ | १११.७२ |

नोट : हाल बैंकले NFRS अनुसारको वित्तीय विवरण तयार गरी लेखापरीक्षण गरेकाले सोअनुसार सञ्चालन मुनाफा १०६४३२२ (हजारमा) रहेको छ ।

बजेट कार्यान्वयनका हिसावले सन्तोषजनक प्रगति भएको पाइयो ।

बैंकको गैरबैंकिङ सम्पत्तिको अवस्था

बैंकको पछिल्ला ३ आ.व. को गैरबैंकिङ सम्पत्तिको अवस्था निम्नानुसार रहेको छ :

| आ.व. | गैरबैंकिङ सम्पत्ति रकम | थप/घटको अवस्था | |
|--------------|------------------------|----------------|---------|
| | | रकम | प्रतिशत |
| आ.व.२०७५/०७६ | रु.७६,८५६,२६१ | रु.३,४८५,१६३ | ४.५३ |
| आ.व.२०७६/०७७ | रु.१२५,६०९,०४९ | रु.४८,५७२,७८८ | ३८.८१ |
| आ.व.२०७७/०७८ | रु.११८,३०९,०६३ | रु.७,२९९,९८६ | ५.८१ |

अघिल्लो वर्षको तुलनामा गैरबैंकिङ सम्पत्ति न्यून मात्रामा घटेको पाइयो ।

बैंकको कर्जाको गुणस्तरको अवस्था:

बैंकको पछिल्ला ३ आ.व. को कर्जाको गुणस्तर अर्थात् भाखा नाघेको कर्जाको अवस्था निम्नानुसार रहेको छ :

| आ.व. | लगानीमा रहेको कर्जा | भाखा नाघेको कर्जा | |
|--------------|---------------------|-------------------|---------|
| | | रकम | प्रतिशत |
| आ.व.२०७५/०७६ | रु.१९,५४०,८४०,१४२ | रु.२६२,४०३,७७९ | १.३४ |
| आ.व.२०७६/०७७ | रु.२७,१५२,६४६,९५७ | रु.१९१,३२६,१७४ | ०.७० |
| आ.व.२०७७/०७८ | रु.३५,९१०,५०९,०२५. | रु.५००५५२२६१८८ | १.३९ |

कर्जा गुणस्तर मापनका आधारमा गत वर्षको तुलनामा भाखा नाघेको कर्जा बढेको पाइयो ।

लेखा सुपरिवेक्षण समितिका सुझाव कार्यान्वयनको अवस्था

आदरणीय प्रतिनिधि एवम् पर्यवेक्षकज्यूहरु,

बैंकको आन्तरिक व्यवस्थापन र स्तरोन्नतीका लागि लेखा सुपरिवेक्षण समितिले वित्तीय, गैरवित्तीयलगायत समग्र पक्षको सुपरिवेक्षण गरी सञ्चालक समितिसमक्ष सुझावहरु प्रस्तुत गर्दै आएको छ । यसरी प्रवाह गरेका सुझावहरुलाई सञ्चालक समितिले गम्भीर रुपमा लिई आवश्यक सम्बोधन गर्दै आएको छ । आ.व. २०७७/०७८ मा लेखा सुपरिवेक्षण समितिका अधिकांश सुझावहरु कार्यान्वयन भइसकेको र केहि सुझावहरु कार्यान्वयनमा रहेको पाइयो ।

(क) लेखा सुपरिवेक्षण समितिको तर्फबाट बैंकको वित्तीय पक्ष, गैरवित्तीय पक्ष, नेतृत्व, व्यवस्थापन, आन्तरिक सुशासन, सदस्य सन्तुष्टिलगायतका गतिविधिहरुको सुपरिवेक्षण गरी त्रैमासिक नियमित रुपमा सञ्चालक समितिको बैठकमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने गरिएको छ ।



- (ख) लेखा सुपरिवेक्षण समितिले प्रवाह गरेका सुभावहरूलाई आधार मानी सञ्चालक समितिको बैठकमा छलफल एवम् सम्बोधन गरी निर्णय गर्नुका साथै सञ्चालक समितिले गरेका सो निर्णय कार्यान्वयनको अवस्था अर्को बैठकमा समीक्षासमेत गर्ने गरेको पाइयो ।
- (ग) लेखा सुपरिवेक्षण समितिको बैठक कर्पोरेट कार्यालयका साथै विभिन्न शाखा कार्यालयहरूमा बसी गरिएको अनुगमनका आधारमा तयार गरिएको प्रतिवेदन आवाधिक रुपमा सञ्चालक समितिमा प्रस्तुत गर्ने गरिएको छ । प्रतिवेदनमा आँल्याइएका त्रुटि एवम् कैफियत सुधारका लागि दिइएका सुभावहरू अधिकांश कार्यान्वयन भएतापनि निम्नअनुसारका केही सुभावहरू भने कार्यान्वयनको प्रक्रियामा रहेपनि पूर्ण कार्यान्वयन भइनसकेको पाइयो ।
- गुर्खाली बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको कर्जा असुली गर्ने वा धितो लिलामीको प्रक्रिया अगाडि बढाउने ।
 - तारा बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डौको कर्जा असुली गर्ने वा धितो लिलामी प्रक्रिया अगाडि बढाउने ।
 - गोरखकाली बहुउद्देश्यीय सहकारी संस्था लि. तनहुको कर्जा असुली गर्ने वा धितो लिलामी प्रक्रिया अगाडि बढाउने ।
 - पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था लि. भ्पापाको कर्जा जोखिममा देखिएका कारण कर्जा असुली प्रक्रिया अगाडि बढाउने वा धितो लिलामी प्रक्रिया अगाडि बढाउने ।
 - भानु पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि. धरानको कर्जा फायलका बारेमा विस्तृत अध्ययन गर्ने ।

सदस्यहरूको सूचनाको हकको सम्बोधनस्वरुप लेखा सुपरिवेक्षण समितिले उल्लेख गर्न चाहेका मुख्य विषयहरू :

(क) सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिका पदाधिकारीहरूको बैठक भत्ता, यातायात खर्च, दैनिक भ्रमण भत्ता, सञ्चार खर्च लगायतका सुविधा सम्बन्धि विवरण

| विवरण | बैठक भत्ता (प्रति बैठक) | यातायात भत्ता (प्रति बैठक) | यातायात खर्च | दैनिक भ्रमण भत्ता | सञ्चार खर्च | कैफियत |
|--|-------------------------|----------------------------|------------------|-------------------|-------------|--------|
| अध्यक्ष | रु. ६००० | रु. २,००० | संलग्न बिलअनुसार | रु. ६,००० | रु. ५,००० | |
| अन्य सञ्चालकहरू | रु. ६००० | रु. २,००० | संलग्न बिलअनुसार | रु. ६,००० | रु. २,५०० | |
| लेखा सुपरिवेक्षण समिति संयोजक तथा सदस्यहरू | रु. ६००० | रु. २,००० | संलग्न बिलअनुसार | रु. ६,००० | रु. २,५०० | |
| केन्द्रीय उपसमिति संयोजक र सदस्यहरू | रु. २,००० | रु. १,००० | संलग्न बिलअनुसार | निर्णयअनुसार | नभएको | |
| शाखा समन्वय उपसमिति संयोजक र सदस्यहरू | रु. १,५०० | रु. ५०० | नभएको | नभएको | नभएको | |



(ख) प्रमुख कार्यकारी अधिकृतको सेवा सुविधा:

| | |
|---------------------------|------------------------|
| आधारभूत तलब-भत्ता (मासिक) | : रु ५,२५,०००/- |
| इन्धन (मासिक) | : १५० लिटर |
| टेलिफोन | : बिलअनुसार |
| गाडि मर्मत | : वार्षिक रु. २५,०००/- |
| गाडी इन्स्योरेन्स | : नियमानुसार |
| बैठक भत्ता | : नभएको |
| सञ्चय कोष सुविधा | : भएको |
| सञ्चित बिदा | : नियमानुसार |
| औषधि उपचार | : नियमानुसार |
| चाडपर्व खर्च | : नियमानुसार |
| बोनस रकम | : बोनस ऐनले तोकेअनुसार |

अन्त्यमा,

आदरणीय प्रतिनिधिज्यूहरु,

बैंकको लेखा सुपरिवेक्षण समितिको कार्यसम्पादनअन्तर्गत निरीक्षण तथा अनुगमनका क्रममा सहयोग पुऱ्याउनुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछौं । यस सम्मानित सभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी अनुमोदन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद ! जय सहकारी !!!

तारा गुरुङ्ग
सदस्य

मित्रराज दवाडी
सदस्य

लक्ष्मी प्रसाद उप्रेती
संयोजक



K.A.S. ASSOCIATES

Chartered Accountants

Sameep Bhawan, Old Baneshor, Kathmandu, Nepal
Tel: +977 1 4460357, Cell: +977 9851010832
Email : binaypshrestha1973@gmail.com



INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS OF NATIONAL COOPERATIVE BANK LTD.

Opinion

We have audited the accompanying financial statements of National Cooperative Bank Ltd. (the Bank), which comprise statement of financial position as at Ashad 31, 2078 (July 15, 2021) and statement of profit or loss, statement of comprehensive income, statement of changes in equity and statement of cash flows for the year then ended and a summary of significant accounting policies and notes to the financial statements.

In our opinion, the accompanying financial statements give a true and fair view of the financial position of National Cooperative Bank Ltd. as at Ashad 31, 2078, its financial performance and its cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRSs).

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the audit of the Financial Statements section of our report. We are independent of the Bank and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of the Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Responsibilities of the Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with Nepal Financial Reporting Standards (NFRSs) and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the Bank's ability to continue as a going concern, disclosing as applicable matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the company or to cease operations or has no realistic alternative but to do so, those charged with governance are responsible for overseeing the Bank's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a certain level of assurance but is not a guarantee that an audit conducted in



accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Bank's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Bank's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Bank to cease to continue as a going concern.

We communicated with those charged with governance regarding among other matters, the planned scope and timing of the audit and significant audit findings including any significant deficiencies in internal control that we identify during our audit.

Report on the requirements of Banks and Financial Institutions Act 2073, Cooperative Act 2074

On the basis of our examination, we further report that:

- 1) We have obtained satisfactory information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit.
- 2) The financial statements which include Statement of Financial Position as at Ashadh 31, 2078, the Statement of Profit or Loss, Statement of Cash Flows, Statement of Changes in Equity for the year then ended, a summary of significant accounting policies and other explanatory information are prepared are in agreement with the books of accounts maintained by the Bank.





- 3) Capital Fund to be apportioned as per the direction of Nepal Rastra Bank has been allocated by the Bank.
- 4) Bank has carried transaction to the benefits of its members.
- 5) Bank has provisioned loan loss in line with requirement of Nepal Rastra Bank.
- 6) We did not come across cases of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the cooperatives has acted contrary to the provisions of law or caused loss or damage to the Entity or committed any misappropriation of the funds of Entity.
- 7) To the best of our information and according to the explanations given to us, in the course of our audit, we observed that the loans have been written off as specified; the business of the Bank was conducted satisfactorily, and the Bank's transactions were found to be within the scope of its authority.


CA. Binay Prakash Shrestha
Proprietor

Date: 2078.07.23
Baneshwor, Kathmandu

UDIN No.: 211123CA00116m8NKv



राष्ट्रिय सहकारी बैंक लिमिटेड
वित्तीय अवस्थाको विवरण
२०७८ साल आषाढ मसान्त

(रकम रु.मा)

| विवरण | नोट | ३१ आषाढ २०७८ | ३१ आषाढ २०७७ | ३१ आषाढ २०७६ |
|---|------|-----------------------|-----------------------|-----------------------|
| सम्पत्ति | | | | |
| नगद तथा नगद समान | ४.१ | १,०८४,८२९,९९१ | ५२७,८७०,८९९ | ३१९,५४१,८८४ |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात | ४.२ | ३३९,३०३,०७९ | २५९,२५५,२०० | १४०,१००,००० |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात | ४.३ | ३३,६९७,४१६,३०३ | २२,८०७,०४१,७६७ | ११,०३१,८७१,४४८ |
| व्युत्पन्न वित्तीय उपकरण | ४.४ | - | - | - |
| अन्य व्यापारिक सम्पत्तिहरू | ४.५ | - | - | - |
| सहकारी संस्थालाई कर्जा तथा सापट | ४.६ | ३५,२४३,८३०,८७६ | २६,७८०,६६८,३१८ | १९,०९४,३७०,८१४ |
| ग्राहकलाई कर्जा सापटी | ४.७ | - | - | - |
| सुरक्षणपत्रमा लगानी | ४.८ | ११५,००० | ११५,००० | ११५,००० |
| चालू आ.व. को कर सम्पत्ति | ४.९ | २५६,१२५,९९६ | ११८,११७,३२२ | - |
| सम्पत्तिमा लगानी | ४.१० | ११२,३९५,११५ | ११९,६९५,१०० | ७०,९४२,३१२ |
| सम्पत्ति तथा उपकरण | ४.११ | ४६४,७९५,७५७ | १८३,३६९,१०९ | १८१,७२९,३४२ |
| ख्याति तथा अमूर्त सम्पत्ति | ४.१२ | १,१९३,५६७ | ९३८,५३४ | १,२१८,०४५ |
| स्थगन कर सम्पत्ति | ४.१३ | - | - | - |
| अन्य सम्पत्तिहरू | ४.१४ | ४९४,३५९,२३६ | २१३,४९४,३६७ | १७२,१७७,९९३ |
| जम्मा सम्पत्तिहरू | | ७१,६९४,३६४,९१८ | ५१,०१०,५६५,६१७ | ३१,०१२,०६६,८३८ |
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी | ४.१५ | - | - | - |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | ४.१६ | - | - | - |
| व्युत्पन्न वित्तीय उपकरण | ४.१७ | - | - | - |
| ग्राहकबाट निक्षेप | ४.१८ | ६६,३४२,०१९,६९५ | ४६,८८३,०६०,८६१ | २७,९७८,१२५,३११ |
| तिर्न बाँकी सापटी | ४.१९ | १५२,८२७,९७२ | १६६,९०८,२३८ | २६६,४५६,८२७ |
| यस आ.व. को कर दायित्व | ४.२० | - | - | ११,०२३,५२१ |
| व्यवस्थाहरू | ४.२० | - | १,२४५,३४७ | १५३,०२४ |
| स्थगन कर दायित्व | ४.२३ | २४,०५४,७५१ | २०,२६८,५८१ | १३,५३९,७८२ |
| अन्य दायित्वहरू | ४.२१ | २३३,६६५,१८४ | २१३,५७०,६३५ | १६३,८६७,१४१ |
| जारी गरिएको ऋण पत्र | ४.२२ | - | - | - |
| सुरक्षण नराखिएको सहायक आवधिक दायित्व | ४.२३ | - | - | - |
| जम्मा दायित्वहरू | | ६६,७५२,५६७,६०२ | ४७,२८५,०५३,६६२ | २८,४३३,१६५,६०७ |



National/राष्ट्रीय सहकारी बैंक लिमिटेड Co-operative Bank Limited (NCBL)

| इक्विटी | | | | |
|------------------------------------|------|---------------|---------------|-----------------|
| शेयर पुँजी | ४.२४ | २,८७३,२७१,४०० | २,२२३,८९९,३०० | १,५७८,०८०,००० |
| शेयर प्रिमियम | | | | |
| सञ्चित मुनाफा | | ६०२,११६,१२१ | ४४७,०८१,४७६ | ३०४,९७५,८७५ |
| जगोडा कोष | ४.२५ | १,४६६,४०९,७९५ | १,०५४,५३१,१७९ | ६९५,८४५,३५७ |
| शेयर धनीहरूलाई वाँडफाँडयोग्य पुँजी | | ४,९४१,७९७,३१६ | ३,७२५,५११,९५५ | २,५७८,९०१,२३१ |
| गैरनियन्त्रण स्वार्थ | | | | |
| कुल पुँजी | | ४,९४१,७९७,३१६ | ३,७२५,५११,९५५ | २,५७८,९०१,२३१ |
| कुल दायित्व तथा पुँजी | | ७,६९४,३६४,९१८ | ५,०१०,५६५,६१८ | ३,१०१,२,०६६,८३९ |
| सम्भावित दायित्व र प्रतिबद्धता | ४.२६ | | - | - |
| प्रति शेयर खुद सम्पत्ति मूल्य | | १७१.९९ | १६७.५२ | १६३.४२ |

| | | | | | | | | |
|--|---|--|---|--|---|---|--|---|
|  पार्वती थापा मगर सञ्चालक |  अमृता सुब्बा सञ्चालक |  ज्ञान बहादुर तामाङ्ग सञ्चालक |  रामहरी बजगाईं सञ्चालक |  राम बहादुर जि.सी सञ्चालक |  हरिहर नाथ योगी सञ्चालक |  सरिता तिमिसिना भट्टराई सञ्चालक |  के.बी. उप्रेती अध्यक्ष |  सि.ए. विनय प्रकाश श्रेष्ठ के.ए.एस. एसोसिएट्स चाईटर्ड एकाउन्टेन्ट्स |
|  राजेश श्रेष्ठ सहायक महाप्रबन्धक |  बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत |  विजया धिताल सञ्चालक |  शिवा थापा सञ्चालक |  विश्वनाथ मण्डल सञ्चालक |  माधव लाल देवकोटा सञ्चालक |  महेन्द्र कुमार गिरी सञ्चालक |  ध्रुव नारायण यादव सञ्चालक |  केदार मानन्धर सञ्चालक |

मिति : २०७८/०७/२३

काठमाडौं



राष्ट्रिय सहकारी बैंक लिमिटेड

नाफा वा नोक्सान विवरण

२०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्तसम्मको

| वितरण | नोट | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|------|-----------------|-----------------|
| ब्याज आम्दानी | ४.२७ | ४,४२९,५८५,३०४ | ३,५३३,२४२,७९८ |
| ब्याज खर्च | ४.२८ | (२,६९०,७५२,२९९) | (२,४२५,०६९,७८६) |
| खुद ब्याज आम्दानी | | १,७३८,८३३,००५ | १,१०८,१७३,०१२ |
| शुल्क तथा कमिसन आम्दानी | ४.२९ | १४५,०८८,५८१ | १३४,९२०,५१३ |
| शुल्क तथा कमिसन खर्च | ४.३० | - | - |
| खुद शुल्क तथा कमिसन आम्दानी | | १४५,०८८,५८१ | १३४,९२०,५१३ |
| खुद ब्याज, शुल्क तथा कमिसन आम्दानी | | १,८८३,९२१,५८६ | १,२४३,०९३,५२५ |
| खुद व्यापारिक आम्दानी | ४.३१ | - | - |
| अन्य सञ्चालन आम्दानी | ४.३२ | - | - |
| कुल सञ्चालन आम्दानी | | १,८८३,९२१,५८६ | १,२४३,०९३,५२५ |
| कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था/(फिर्ता) | ४.३३ | २७५,२६४,१७८ | (६४,७७७,६५३) |
| खुद सञ्चालन आम्दानी | | १,६०८,६५७,४०८ | १,३०७,८७१,१७८ |
| सञ्चालन खर्च | | | |
| कर्मचारी खर्च | ४.३४ | ३६९,२४३,९०० | ३०३,५०४,०९१ |
| अन्य सञ्चालन खर्च | ४.३५ | १४९,३३२,१८० | १२४,८३४,५०४ |
| ह्रासकाट्टि र परिशोधन | ४.३६ | ३४,३३७,१८९ | २५,२५९,३७९ |
| सञ्चालन नाफा | | १,०६३,७४४,१३९ | ८५४,२७३,२०४ |
| गैर सञ्चालन आम्दानी | ४.३७ | ५७८,६७५ | २,५७६,३६३ |
| गैर सञ्चालन खर्च | ४.३८ | - | १३,७४५ |
| आयकरअधिको नाफा | | १,०६४,३२२,८१३ | ८५६,८३५,८२१ |
| आयकर खर्च | ४.३९ | १०८,७२६,९७६ | ९२,७५३,९६६ |
| चालू आयकर | | १०६,९५३,७६६ | ८९,६२९,९०० |
| स्थगन कर आम्दानी/खर्च | | १,७७३,२१० | ११,१२४,०६५ |
| यस वर्षको नाफा | | ९५५,५९५,८३८ | ७६४,०८१,८५६ |
| खुद नाफा/(नोक्सान)मा हिस्सा: | | | |
| बैंकको शेयरधनी | | ९५५,५९५,८३८ | ७६४,०८१,८५६ |
| गैर नियन्त्रित स्वार्थ | | - | - |
| यस वर्षको मुनाफा | | ९५५,५९५,८३८ | ७६४,०८१,८५६ |
| प्रतिशेयर आम्दानी | | | |
| प्रतिशेयर आधारभूत आम्दानी | | ३३.२६ | ३४.३६ |
| प्रतिशेयर डाइलुटेड आम्दानी | | ३३.२६ | ३४.३६ |

| | | | | | | | | |
|---|--|--|---|--|--|---|---|---|
|  पार्वती थापा मगर सञ्चालक |  अमृता सुब्बा सञ्चालक |  ज्ञान बहादुर तामाङ्ग सञ्चालक |  रामहरी बजगाईं सञ्चालक |  राम बहादुर जि.सी सञ्चालक |  हरिहर नाथ योगी सञ्चालक |  सरिता तिमिसना भद्राई सञ्चालक |  के.बी. उप्रेती अध्यक्ष |  सि.ए. विनय प्रकाश श्रेष्ठ के.ए.एस. एसोसिएट्स चाईटड एकाउन्टेन्ट्स |
|  राजेश श्रेष्ठ सहायक महाप्रबन्धक |  बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत |  विजया धिताल सञ्चालक |  शिवा थापा सञ्चालक |  विश्वनाथ मण्डल सञ्चालक |  माधव लाल देवकोटा सञ्चालक |  महेन्द्र कुमार गिरी सञ्चालक |  ध्रुव नारायण यादव सञ्चालक |  केदार मानन्धर सञ्चालक |

मिति : २०७८/०७/२३

काठमाडौं



राष्ट्रीय सहकारी बैंक लिमिटेड

अन्य विस्तृत आमदानीको विवरण

२०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्तसम्मको

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|--------------|--------------|
| यस वर्षको नाफा | ९५५,५९५,८३८ | ७६४,०८९,८५६ |
| आयकरपछिको अन्य विस्तृत आमदानी | | |
| क) नाफा/(नोक्सान) मा पुनःवर्गीकरण नगरिने बुँदाहरू | | |
| पूनमूल्याङ्कनबाट भएको नाफा/(नोक्सान) | | |
| परिभाषित लाभ योजनाबाट बिमाईकिक नाफा/(नोक्सान) | २०,९२९,६०३ | (४३,९५२,६६०) |
| माथि उल्लेख गरिएका बुँदाको आयकर | (२,०९२,९६०) | ४,३९५,२६६ |
| नाफा/(नोक्सान) मा पुनः वर्गीकरण नगरिने अन्य खुद विस्तृत आमदानी | | |
| ख) नाफा/(नोक्सान)मा पुनःवर्गीकरण गरिएका वा गर्न सकिने बुँदाहरू | | |
| नगद प्रवाहको हेजिङबाट गरिएको नाफा/(नोक्सान) | | |
| विदेशी विनिमय सञ्चालनको वित्तीय सम्पत्ति विनिमयबाट भएको सटही नाफा/(नोक्सान) | | |
| माथि उल्लेख गरिएका बुँदाको आयकर | | |
| नाफा/(नोक्सान) को पुनः वर्गीकरण | | |
| नाफा/(नोक्सान) मा पुनः वर्गीकरण गरिएका वा गर्न सकिने अन्य खुद विस्तृत आमदानी | | |
| ग) इक्विटी तरिकाबाट लेखाङ्कन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आमदानीमा हिस्सा | | |
| यस वर्षको आयकरपछिको अन्य विस्तृत आमदानी | | |
| कुल विस्तृत आमदानी | | |
| कुल विस्तृत आमदानीको बाँडफाँड | | |
| बैंकको इक्विटी शेयरधनी | | |
| गैरनियन्त्रित स्वार्थ | | |
| यस वर्षको जम्मा विस्तृत आमदानी | ९७३,७९२,४८० | ७२४,५२४,४६२ |



राष्ट्रिय सहकारी बैंक लिमिटेड

वितरण योग्य नाफा वा नोक्सानसम्बन्धी विवरण

२०७८ साल आषाढ मसान्त

(नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार)

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|--|--------------------|--------------------|
| नाफा/नोक्सानसम्बन्धी विवरणका आधारमा खुद नाफा/नोक्सान | ९५५,५९५,८३८ | ७६४,०८१,८५६ |
| समायोजन | १६९,१२२,०७२ | १७२,५८५,७०४ |
| विनियोजन : | | |
| क) साधारण जगेडा | २३८,८९८,९५९ | १६९,७५२,०५४ |
| ख) सटही घटबढ कोष | - | - |
| ग) पुँजी चुक्ता कोष | - | - |
| घ) संस्थागत सामाजिक उत्तरदायित्व कोष | ९,५५५,९५८ | ६,७९०,०८२ |
| ङ) कर्मचारी तालिम कोष | - | - |
| च) फेयर भ्याल्यु जगेडा कोष | - | - |
| छ) लगनी समायोजन कोष समायोजन | - | - |
| भ) प्रस्तावित लाभांश | - | - |
| ज) अन्य | - | - |
| शेयर निष्कासन खर्च | - | - |
| शेयर निष्कासन खर्च-करमा प्रभाव | - | - |
| सहकारी विकास कोष | २६,६९६,९५९ | १८,९६९,७९२ |
| पुँजी फिर्ता जगेडा कोष | १७९,१७४,२२० | १२७,३१४,०४१ |
| सहकारी प्रवर्द्धन कोष | ३,५८३,४८४ | २,५४६,२८१ |
| घाटापूर्ति कोष | २६,६९६,९५९ | १८,९६९,७९२ |
| सामुदायिक विकास कोष | २६,६९६,९५९ | १८,९६९,७९२ |
| स्थगन कर जगेडा कोष | (३२,३७०) | (३,८७३,२३१) |
| सहकारी शिक्षा कोष | २६,६९६,९५९ | १८,९६९,७९२ |
| अन्य जोखिम व्यवस्थापन कोष | २६,६९६,९५९ | १८,९६९,७९२ |
| नियामनकारी समायोजनअधिको नाफा/नोक्सान | ५६०,०५२,८६५ | ५३९,२८९,३७२ |
| नियामनकारी समायोजन : | | |
| क) असुल हुन बाँकी ब्याज(-)/अघिल्लो वर्षको असुल हुन बाँकी ब्याजका असुली | १७,३७६,६२६ | (८,७७२,९९३) |
| ख) खातामा भएको साना कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+) | | |
| ग) लगानीको सम्भावित जोखिमबापत व्यवस्थामा कमी (-) वृद्धि (+) | | |
| घ) गैर बैकिङ्ग सम्पत्तिमा कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+) | ६,५६९,९८७ | (४३,८७७,५०९) |
| ङ) स्थगित कर सम्पत्तिको लेखाइकन (-) फिर्ता (+) | - | - |
| च) ख्याति पहिचान (-)/ख्यातिको हानि (+) | | |
| छ) Bargain Purchase Gain (-) फिर्ता (+) | | |
| भ) बिमाइकिक नोक्सान पहिचान (-) फिर्ता (+) | १८,११६,६४३ | (३९,५५७,३९४) |
| भ) अन्य (+/-) | | |
| Income Attributable from Associates सँग सम्बन्धित | - | - |
| वितरणयोग्य नाफा/नोक्सान | ६०२,११६,१२१ | ४४७,०८१,४७६ |

मिति : २०७८/०७/२३

काठमाडौं



राष्ट्रिय सहकारी बैंक लिमिटेड

नगद प्रवाह विवरण

२०७८ साल आषाढ मसान्त

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|-----------------|-----------------|
| कारोबार सञ्चालनबाट नगद प्रवाह | | |
| ब्याज आम्दानी | ४,४३४,७८९,२८८ | ३,५३२,९८८,२६० |
| शुल्क तथा अन्य आम्दानी | १४५,०८८,५८१ | १३४,९२०,५१३ |
| लाभांश आम्दानी | - | - |
| अन्य सञ्चालन आम्दानी | - | - |
| ब्याज खर्च भुक्तानी | (२,६९९,३५२,६४०) | (२,४२४,४५०,९६९) |
| कमिसन तथा शुल्क खर्च | - | - |
| कर्मचारीलाई भुक्तानी | (३७१,६६९,१७५) | (३४६,८२९,२३८) |
| अन्य खर्च | (१५०,५७७,५२७) | (१२३,७४२,१८९) |
| सञ्चालन सम्पत्ति र दायित्वको गतिविधि अघिको सञ्चालन नगद प्रवाह | १,३६६,२८६,५२७ | ७७२,८९४,३८६ |
| सञ्चालन सम्पत्तिमा कमि/(वृद्धि) | (९,०३८,७२६,९३८) | (७,६५३,१२३,१९०) |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात | | |
| बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात | | |
| अन्य व्यापारिक सम्पत्ति | - | - |
| बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटी | (८,७५७,८६२,०६९) | (७,६९९,८०६,८९६) |
| ग्राहकलाई दिइएको कर्जा तथा सापटी | - | - |
| अन्य सम्पत्ति | (२८०,८६४,८६९) | (४९,३९६,३७४) |
| सञ्चालन दायित्वमा (कमि)/वृद्धि | १९,५९०,३५९,६८६ | १८,८४४,३७७,६२६ |
| बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी रकम | - | - |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी रकम | - | - |
| निक्षेप दायित्व | १९,४५८,९५८,८३३ | १८,९०४,९३५,५५० |
| तिर्न बाँकी कर्जा | (१४,०८०,२६६) | (९९,५४८,५९०) |
| अन्य दायित्व | ६५,४७३,९९८.३० | ३८,९९०,६६६.९० |
| आयकरअघिको सञ्चालन गतिविधिबाट खुद नगद प्रवाह | १९,८३७,९९९,२७५ | १९,९६४,९४८,८२२ |
| आयकर भुक्तानी | (२४४,९६२,४४०) | (२९०,७७०,७४३) |
| सञ्चालन गतिविधिबाट खुद नगद प्रवाह | १९,५९२,९४८,८३५ | १९,७५३,३७८,०७९ |
| लगानी कारोबारमा नगद प्रवाह | | |
| सुरक्षणपत्र लगानी खरिद | | - |
| धितोपत्र लगानी बिक्रीबाट प्राप्त | | |
| स्थिर सम्पत्तिको खरिद | (३०५,९३०,७६३) | (१५,९९३,९८५) |

क्रमशः



| | | |
|--|----------------|-----------------|
| स्थिर सम्पत्तिको बिक्रीबाट प्राप्त | | |
| अमूर्त सम्पत्तिको खरिद | (९,५०९,४३२) | (८,१४३,८३३) |
| अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्त | | |
| लगानीको सम्पत्तिको खरिद | ७,२९९,९८६ | (४८,७५२,७८८) |
| लगानीको सम्पत्तिको बिक्रीबाट प्राप्त | | |
| प्राप्त ब्याज आम्दानी | | |
| लाभांश प्राप्त | | |
| लगानी कारोबारमा प्रयोग भएको खुद नगद | (३०८,१४०,२०९) | (७२,८०९,८०६) |
| वित्तीय स्रोत कारोबारबाट नगद प्रवाह | | |
| ऋणपत्र निष्कासनबाट प्राप्त | | |
| ऋणपत्रको भुक्तानी | | |
| असुरक्षित दायित्वको निष्कासनबाट प्राप्त | | |
| असुरक्षित दायित्वमा भएको भुक्तानी | | |
| शेयर निष्कासनबाट प्राप्त | ६४९,३७२,१०० | ६४५,८९९,३०० |
| लाभांश भुक्तानी | (२७७,८४९,६१८) | (२००,०९०,१६६) |
| ब्याज भुक्तानी | | |
| अन्य प्राप्त/भुक्तानी | (१२८,९४९,६०२) | (२३,६४२,८७२.००) |
| वित्तीय स्रोत कारोबारबाट खुद नगद प्रवाह | २४२,५७२,८८० | ४२२,०८६,२६२ |
| नगद तथा नगद समानमा भएको खुद (घट)/बढ | ११,५२७,३८१,५०५ | १२,१०२,६५४,५३५ |
| नगद तथा नगद समानको श्रावण १, २०७७ मा रहेको मौज्दात | २३,५९४,१६७,८६७ | ११,४९१,५१३,३३२ |
| नगद तथा बैंक मौज्दातको विनिमय दरमा भएको फरक बाट आम्दानी/(खर्च) | | |
| नगद तथा नगद समानको आषाढ ३१, २०७८ मा रहेको मौज्दात | ३५,१२१,५४९,३७२ | २३,५९४,१६७,८६७ |

| | | | | | | | | |
|---|---|--|---|--|--|---|---|---|
|  पार्वती थापा मगर सञ्चालक |  अमृता सुब्बा सञ्चालक |  ज्ञान बहादुर तामाङ्ग सञ्चालक |  रामहरी बजगाईं सञ्चालक |  राम बहादुर जि.सी सञ्चालक |  हरिहर नाथ योगी सञ्चालक |  सरिता तिमिसना भद्राई सञ्चालक |  के.बी. उप्रेती अध्यक्ष |  सि.ए. विनय प्रकाश श्रेष्ठ के.ए.एस. एसोसिएट्स चाईटड एकाउन्टेन्ड्स |
|  राजेश श्रेष्ठ सहायक महाप्रबन्धक |  बद्रीकुमार गुरगाईं प्रमुख कार्यकारी अधिकृत |  विजया धिताल सञ्चालक |  शिवा थापा सञ्चालक |  विश्वनाथ मण्डल सञ्चालक |  माधव लाल देवकोटा सञ्चालक |  महेन्द्र कुमार गिरी सञ्चालक |  ध्रुव नारायण यादव सञ्चालक |  केदार मानन्धर सञ्चालक |

मिति : २०७८/०७/२३

काठमाडौं



राष्ट्रिय सहकारी बैंक लिमिटेड

इक्विटीमा भएको परिवर्तनको विवरण

२०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्तसम्मको

| विवरण | शेयर पुँजी | शेयर प्रिमियम | साधारण जगेडा | सट्टी घटबट कोष | नियमनकारी जगेडा | फेयर भ्याल्यु जगेडा | पुनर्मूल्याङ्कन | सञ्चित नाफा | अन्य जगेडा | जम्मा |
|---|---------------|---------------|--------------|----------------|-----------------|---------------------|-----------------|-------------|--------------|---------------|
| श्रावण १, २०७६ सालको मौज्जात | १,५७८,०८०,००० | | ३८६,६७२,२०१ | - | १४०,१४०,६०१ | | | ३०४,९७५,८७५ | १६९,०३२,५५५ | २,५७८,०८१,२३१ |
| समायोजन | | | | | | | | ६७,६९९,९९५ | | ६७,६९९,९९५ |
| श्रावण १, २०७६ सालको समायोजित मौज्जात | १,५७८,०८०,००० | - | ३८६,६७२,२०१ | - | १४०,१४०,६०१ | | - | ३७२,६७५,८७० | १६९,०३२,५५५ | २,६४६,६०१,२२६ |
| यस वर्षको विस्तृत आम्दानी | | | | | | | | | | - |
| यस वर्षको नाफा | | | | | | | | ७६४,०८१,८५६ | | ७६४,०८१,८५६ |
| यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी | | | | | | | | | | - |
| फेयर भ्याल्युमा मापन गर्दा इक्विटी उपकरणको लगानीमा नाफा/ (नोक्सान) | | | | | | | | | | - |
| पुनर्मूल्याङ्कनमा लाभ/ (नोक्सान) | | | | | | | | | | - |
| नाफा/ (नोक्सान) को पुनर्मापन | | | | | | | | | (३९,५५७,३९४) | (३९,५५७,३९४) |
| नागद प्रवाहको हेजिडबाट भएको नाफा/ (नोक्सान) | | | | | | | | | | - |
| विनिमय लाभ/ (नोक्सान) (अन्तर्राष्ट्रिय Operation को वित्तीय सम्पत्ति रूपान्तरण गर्दा) | | | | | | | | | | - |



| | | | | | | | | | | |
|--|---|---|---|---|---|---|---|----------------|--------------|---------------|
| आर्थिक वर्षको कुल विस्तृत आम्दानी | - | - | - | - | - | - | - | ७६४,०८१,८४६ | (३९,५५७,३९४) | ७२४,५२४,४६२ |
| आर्थिक वर्षमा जगोडा कोषमा स्थानान्तरण | | | | | | | | (३९,७,३७८,१८७) | २२७,६२६,१३३ | ९२,२०७,८९६ |
| आर्थिक वर्षमा जगोडा कोषबाट स्थानान्तरण | | | | | | | | | (९४,५७२,४६१) | (९९,३४२,८६८) |
| लगानी समायोजन कोषको समायोजन | | | | | | | | | - | - |
| सामाजिक उत्तरदायित्व कोषको सिर्जना | | | | | | | | | - | - |
| सामाजिक उत्तरदायित्व कोषको उपयोग | | | | | | | | | - | - |
| कर्मचारी दक्षता अभिवृद्धि कोषको सिर्जना | | | | | | | | | - | - |
| कर्मचारी दक्षता अभिवृद्धि कोषको उपयोग | | | | | | | | | - | - |
| स्थगन कर कोषको समायोजन | | | | | | | | | - | - |
| नियमनकारी जगोडा कोषमा स्थानान्तरण AIR सँग सम्बन्धित | | | | | | | | (९,२,२०७,८९६) | | (९,२,२०७,८९६) |
| फेयर भ्याल्यु जगोडा कोषमा स्थानान्तरण Investment in Associates सँग सम्बन्धित | | | | | | | | | | - |
| नियमनकारी जगोडा कोषमा स्थानान्तरण Reduction in FV of Investment | | | | | | | | | | - |
| इक्विटीमा प्रत्यक्ष लेखाङ्कन हुने स्वामित्वकर्तासँगको कारोबार | | | | | | | | | | - |



| | | | | | | | | | | | | | | | | | | | | | | |
|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|--|-------------|-------------|
| सामाजिक उत्तरदायित्व कोषको उपयोग | | | | | | | | | | | | | | | | | | | | | (९,५५५,९५८) | |
| कर्मचारी दक्षता अभिवृद्धि कोषको सिर्जना | | | | | | | | | | | | | | | | | | | | | | - |
| कर्मचारी दक्षता अभिवृद्धि कोषको उपयोग | | | | | | | | | | | | | | | | | | | | | | - |
| स्थान कर कोषको समायोजन | | | | | | | | | | | | | | | | | | | | | | ३२,३७० |
| नियमनकारी जगेडा कोषमा स्थानान्तरण AIR सँग सम्बन्धित | | | | | | | | | | | | | | | | | | | | | | - |
| फेयर भ्याल्यु जगेडा कोषमा स्थानान्तरण Investment in Associates सँग सम्बन्धित | | | | | | | | | | | | | | | | | | | | | | - |
| नियमनकारी जगेडा कोषमा स्थानान्तरण Reduction in FV of Investment | | | | | | | | | | | | | | | | | | | | | | - |
| इक्विटीमा प्रत्यक्ष लेखाङ्कन हुने स्वामित्वकर्तासंगको कारोबार | | | | | | | | | | | | | | | | | | | | | | - |
| शेयर प्रिमियमबाट शेयरमा स्थानान्तरण | | | | | | | | | | | | | | | | | | | | | | - |
| शेयर निष्कासन | | | | | | | | | | | | | | | | | | | | | | ६४९,३७२,१०० |
| शेयर निष्कासन खर्च | | | | | | | | | | | | | | | | | | | | | | - |
| शेयर निष्कासन खर्च-करमा प्रभाव | | | | | | | | | | | | | | | | | | | | | | - |



वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू

४.१ नगद तथा नगद समान

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|----------------------|--------------------|--------------------|
| नगद मौज्जात | १,०८४,८२९,९९१ | ५२७,८७०,८९९ | ३१९,५४१,८८४ |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात | | | |
| माग तथा अल्प सूचनामा प्राप्त हुने रकम | | | |
| अन्य नगद तथा नगद समान | | | |
| जम्मा | १,०८४,८२९,९९१ | ५२७,८७०,८९९ | ३१९,५४१,८८४ |

नगद र नगद समानको फेयर भ्याल्यु यसको किताबी मूल्य हो । भल्टमा राखिएको नगदको भौतिक तथा वित्तीय जोखिम न्यूनीकरणको लागि बीमा गरिएको छ । तरलता र व्यावसायिक आवश्यकताका आधारमा भल्टमा रकमको व्यवस्थापन गरिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात र माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा स्थानीय बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जातलाई समावेश गरिएको छ ।

४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------------|--------------------|--------------------|
| नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात | ३३९,३०३,०७९ | २५९,२५५,२०० | १४०,१००,००० |
| पुनः बिक्रीको निमित्त खरिद गरिएको धितोपत्र | | | |
| नेपाल राष्ट्र बैंकबाट लिन बाँकी अन्य निक्षेप र अन्य रकम | | | |
| जम्मा | ३३९,३०३,०७९ | २५९,२५५,२०० | १४०,१००,००० |

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जातको Fair Value यसको किताबी रकम हो । नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात मुख्यतः अनिवार्य मौज्जातसम्बन्धी व्यवस्था अनुरूप राखिएको हो ।

४.३ बैंक तथा वित्तीय संस्थामा रहेका मौज्जात

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|-----------------------|-----------------------|-----------------------|
| आन्तरिक बैंक तथा वित्तीय संस्थासँग रहेको मौज्जात | ३३,६९७,४१६,३०३ | २२,८०७,०४१,७६७ | ११,०३१,८७१,४४८ |
| विदेशी बैंक तथा वित्तीय संस्थासँग रहेको मौज्जात | | | |
| घटाउने : हानि-नोक्सानीका लागि व्यवस्था | | | |
| जम्मा | ३३,६९७,४१६,३०३ | २२,८०७,०४१,७६७ | ११,०३१,८७१,४४८ |

४.४ व्युत्पन्न वित्तीय उपकरणहरू

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-----------------------|--------------|--------------|--------------|
| व्यापारिक लगानी | | | |
| ब्याजदर स्वाप | | | |
| अग्रिम विनिमय सम्भौता | | - | |



| | | | |
|---------------------------|--|---|---|
| अन्य | | | |
| जोखिम व्यवस्थापनको निम्ति | | | |
| ब्याजदर स्वाप | | | |
| अग्रिम विनिमय सम्भौता | | | |
| अन्य | | | |
| जम्मा | | - | - |

४.५ अन्य व्यापारिक सम्पत्तिहरू

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--------------------------------------|--------------|--------------|--------------|
| ट्रेजरी बिल | - | - | |
| नेपाल सरकारको ऋणपत्र | - | - | |
| नेपाल राष्ट्र बैंकको ऋणपत्र | - | - | |
| स्वदेशी इजाजतप्राप्त संस्थाको ऋणपत्र | - | - | |
| शेयर | - | - | |
| अन्य | - | - | |
| जम्मा | - | - | - |
| धितोमा राखिएको | - | - | - |
| धितोमा नराखिएको | - | - | - |

४.६ सहकारी संस्थालाई कर्जा तथा सापटी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|----------------|----------------|----------------|
| सहकारी संस्थालाई दिइएको कर्जा | ३५,९७३,१४६,१२१ | २७,२३४,७१९,३८५ | १९,६१३,१९९,५३४ |
| घटाउने: हानि-नोक्सानीको लागि व्यवस्था | | - | - |
| एकल हानि-नोक्सानी (Individual Impairment) | २६१,८४३,८९६ | १७७,०२३,०२६.९४ | ३२६,०४४,३५६.२९ |
| सामूहिक हानि-नोक्सानी (Portfolio Impairment) | ४६७,४७१,३४९ | २७७,०२८,०४०.०४ | १९२,७८४,३६३.७० |
| जम्मा | ३५,२४३,८३०,८७६ | २६,७८०,६६८,३१८ | १९,०९४,३७०,८१४ |

सहकारी संस्थाहरूलाई नियमित व्यावसायिक प्रक्रियाको क्रममा कर्जा रकम प्रदान गरिएको हो ।



४.६.१ हानि-नोक्सानीको लागि व्यवस्था

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-------------------------|---------------|---------------|--------------|
| श्रावण १ को मौज्जात | ४५४,०५१,०६७ | ५१८,८२८,७२० | २६०,४७०,९२३ |
| यस वर्षको हानि-नोक्सानी | | | |
| यस वर्षको थप | ८७३,५५६,०१४ | ३०३,५०९,९२१ | २५८,३५७,७९७ |
| असुली फिर्ता | (५९८,२९१,८३५) | (३६८,२८७,५७४) | |
| अपलेखन | | | |
| अषाढ मसान्तको मौज्जात | ७२९,३१५,२४५ | ४५४,०५१,०६७ | ५१८,८२८,७२० |

सहकारी संस्थाहरूलाई नियमित व्यावसायिक प्रक्रियाको क्रममा प्रदान गरिएको कर्जा रकममा हानि-नोक्सानीको लागि व्यवस्था गरिएका हो ।

४.७ ग्राहकलाई कर्जा तथा सापटी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|--------------|--------------|--------------|
| परिशोधित मूल्यमा मूल्याङ्कन गरिएको कर्जा र सापटी | | - | - |
| घटाउने : हानि-नोक्सानी व्यवस्था | | | |
| एकल हानि-नोक्सानी (Individual Impairment) | | - | - |
| सामूहिक हानि-नोक्सानी (Portfolio Impairment) | | - | - |
| खुद रकम | | - | - |
| FVTPL मा मूल्याङ्कन गरिएको कर्जा तथा सापटी | - | - | - |
| जम्मा | - | - | - |

ICAN ले जारी गरेको वैकल्पिक व्यवस्थाको सूचनाअनुसार बैंकले कर्जा तथा सापटीमा हुने हानि-नोक्सानीको मापन गरेको छ र कर्जा नोक्सानी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र NAS ३९ को अनुच्छेद ६३ बमोजिम निर्धारण गरिएको रकममध्ये जुन बढी छ त्यसैलाई लेखाङ्कन गरिएको छ ।

४.७.१ कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-------------------------------|--------------|--------------|--------------|
| कर्जा प्रकार | | | |
| आवधिक कर्जा | | | |
| अधिविकर्ष | | | |
| ट्रस्ट रिसिप्ट/निर्यात कर्जा | | | |
| माग तथा अन्य चालू पुँजी कर्जा | | | |
| व्यक्तिगत आवासीय कर्जा | | | |
| रियल स्टेट कर्जा | | | |



| | | | |
|----------------------------------|--|---|---|
| मार्जिन लेन्डिङ कर्जा | | | |
| हायर पर्चेज कर्जा | | | |
| पिछडिएको वर्गलाई कर्जा | | | |
| बिल खरिद | | | |
| कर्मचारी कर्जा | | | |
| अन्य | | - | - |
| संस्थागत कर्जा | | | |
| कर्जा तरलता व्यवस्थापन | | | |
| मुद्दती निक्षेपको धितोमा कर्जा | | | |
| युवा रोजगारी कर्जा | | | |
| लघुवित्त संस्थालाई दिइएको कर्जा | | | |
| Project Financing कर्जा | | | |
| कृषि project financing कर्जा | | | |
| दीगो को-अपरेटिभ कर्जा | | | |
| आपत्कालीन तरलता व्यवस्थापन कर्जा | | | |
| COVID चालू कर्जा | | | |
| जम्मा | | - | - |
| लिन बाँकी ब्याज | | | |
| कुल जम्मा | | - | - |

४.७.२ मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|----------------------|--------------|--------------|--------------|
| नेपाली रुपैयाँ | - | - | - |
| भारतीय रुपैयाँ | | | |
| अमेरिकन डलर | | | |
| ग्रेट ब्रिटेन पाउन्ड | | | |
| युरो | | | |
| जापानिज येन | | | |
| चाइनिज युआन | | | |
| अन्य | | | |
| जम्मा | - | - | - |



४.७.३ धितो सुरक्षणका आधारमा कर्जा तथा सापटीको विश्लेषण

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| सुरक्षित | | | |
| चल/अचल सम्पत्ति | | | |
| सुन र चाँदी | | | |
| स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत | | | |
| सरकारी जमानत | | | |
| अन्तराष्ट्रिय सूचीकृत बैंकको जमानत | | | |
| निर्यात कागजपत्रको धितो | | | |
| मुद्रती निक्षेपको धितो | | | |
| सरकारी सुरक्षणपत्रको धितो | | | |
| काउन्टर जमानत | | | |
| व्याक्तिगत जमानत | | | |
| अन्य धितो | | | |
| जम्मा | - | - | |
| सुरक्षण नगरिएको | - | - | |
| कुल जम्मा | - | - | |

४.७.४ हानि-नोक्सानीको लागि व्यवस्था

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| एकल हानि-नोक्सानीको लागि व्यवस्था | | | |
| श्रावण १ को मौज्जात | | | |
| यस वर्षको हानि-नोक्सानी | | | |
| यस वर्षको थप | | | |
| यस वर्षको असुली/फिर्ता | | | |
| अपलेखन | | - | |
| विदेशी मुद्राको विनिमय दरको घट/बढमा हानि-नोक्सानी | | | |
| अन्य घट/बढ | | | |
| आषाढ मसान्तको मौज्जात | | | |
| सामूहिक हानि-नोक्सानी व्यवस्था | | | |
| श्रावण १ को मौज्जात | | | |
| यस वर्षको हानि-नोक्सानी | | | |
| कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था/(फिर्ता) | | | |



| | | | |
|---|--|---|--|
| विदेशी मुद्राको विनिमय दरको घट/बढमा हानि-नोक्सानी | | - | |
| अन्य घट/बढ | | | |
| आषाढ मसान्तको मौज्दात | | | |
| हानि-नोक्सानीका लागि जम्मा व्यवस्था | | - | |

४.८ सुरक्षणपत्रमा लगानी

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|----------------|----------------|----------------|
| परिशोधित लागतमा मापन गरिएको लगानी सुरक्षण पत्र | ११५,००० | ११५,००० | ११५,००० |
| FVTOCI मा मापन गरिएको इक्विटीमा लगानी | | | |
| जम्मा | ११५,००० | ११५,००० | ११५,००० |

वित्तीय संस्थाले यस शीर्षकअन्तर्गत गरेको वित्तीय उपकरणमा गरेको लगानीलाई दुई वर्गमा प्रस्तुत गरिएको छ अर्थात परिशोधित मूल्यमा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी र FVTOCI मा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी । परिशोधित मूल्यमा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानीबाहेक अन्य लगानी फेयर भ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युमा भएको परिवर्तन अन्य विस्तृत आमदानीमा जनाइएको छ । जब लगानीबाट भएको आमदानी बोनस शेयरको रूपमा प्राप्त हुन्छ, लगानीको मूल्याङ्कन त्यसको लागत मूल्य परिवर्तन नगरी, शेयर सङ्ख्या बढाएर गरिन्छ ।

४.८.१ परिशोधित लागतमा मापन गरिएको सुरक्षणपत्र

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---------------------------------------|--------------|--------------|--------------|
| ऋणपत्र | - | | |
| सरकारी ऋणपत्र | | | |
| सरकारी ट्रेजरी बिल | | - | |
| नेपाल राष्ट्र बैंकको ऋणपत्र | | - | |
| नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू | | - | |
| अन्य | | | |
| घटाउने: हानि-नोक्सानीको लागि व्यवस्था | - | - | |
| जम्मा | - | - | |

४.८.२ अन्य विस्तृत आमदानीको तालिकामा फेयर भेल्युमा मूल्याङ्कन गरिएका शेयर लगानी

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--------------------|--------------|--------------|--------------|
| शेयर उपकरणहरू | | | |
| सूचीकृत शेयर | | | |
| सूचीकृत नभएका शेयर | | | |



४.८.३ इक्विटी लगानी सम्बन्धमा जानकारी

(रकम रु.मा)

| क्र.सं. | विवरण | आ.व. २०७७/७८ | | आ.व. २०७६/७७ | |
|---------|------------------------------------|--------------|---------------|--------------|---------------|
| | | लागत | फेयर भ्याल्यु | लागत | फेयर भ्याल्यु |
| | सूचीकृत इक्विटीमा लगानी | | | | |
| | जम्मा | - | - | - | - |
| | असूचीकृत इक्विटीमा लगानी | | | | |
| | राष्ट्रिय सहकारी महासंघ | १०५,००० | १०५,००० | १०५,००० | १०५,००० |
| | सेन्टर फर माइक्रोफाईनान्स प्रा.लि. | १०,००० | १०,००० | १०,००० | १०,००० |
| | जम्मा | ११५,००० | ११५,००० | ११५,००० | ११५,००० |
| | जम्मा | ११५,००० | ११५,००० | ११५,००० | ११५,००० |
| | कुल जम्मा | ११५,००० | ११५,००० | ११५,००० | ११५,००० |

असूचीकृत इक्विटीमा लगानी भएकोले फेयर भ्याल्युका लागी प्रति शेयर खुद सम्पत्ति वा अङ्कित मूल्य (Face value) मध्ये जुन कम छ, सोमा शेयरको मूल्याङ्कन गरिएको छ ।

४.९ चालू आयकर सम्पत्ति

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-------------------------------|--------------|--------------|--------------|
| चालू आयकर सम्पत्ति | ३६३,०७९,७६२ | १९९,७४७,२२२ | ११४,२९१,५६५ |
| चालू वर्षको आय कर सम्पत्ति | | | |
| गत वर्षहरूको कर सम्पत्ति | | | |
| चालू आयकर दायित्व | १०६,९५३,७६६ | ८१,६२९,९०० | १२५,३१५,०८६ |
| चालू वर्षको आयकर दायित्व | १०६,९५३,७६६ | ८१,६२९,९०० | १२५,३१५,०८६ |
| गत वर्षहरूको कर दायित्वहरू | - | - | - |
| | १०६,९५३,७६६ | ८१,६२९,९०० | १२५,३१५,०८६ |
| जम्मा आयकर सम्पत्ति र दायित्व | २५६,१२५,९९६ | ११८,११७,३२२ | (११,०२३,५२१) |

यस आ.व.को आयकर सम्पत्तिमा विकास बैंकले आयकर ऐन २०५८ बमोजिम दायर गरेको स्व निर्धारण आयकर विवरणअन्तर्गत बैंकले भुक्तानी गरेको अग्रिम आयकर र विकास बैंकको तर्फबाट स्रोतमा अग्रिम कर कट्टी (TDS) रकम समावेश गरिन्छ । त्यसैअनुरूप, यस आ.व.को आयकर दायित्वहरूमा आयकर ऐन २०५८ को प्रावधानअनुसार सरकारलाई तिर्नुपर्ने कर समावेश छ ।



४.१० लगानी सम्पत्ति

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| फेयर भ्याल्युमा मापन गरिएको लगानी सम्पत्ति | | | |
| साउन १ गतेको मौज्जात | - | | |
| समीक्षा वर्षमा थप/निसर्ग | - | - | |
| समीक्षा वर्षमा फेयर भ्याल्युमा खुद परिवर्तन | | | |
| समायोजन/स्थानान्तरण | | | |
| खुद रकम | - | - | |
| लागत मूल्यमा मापन गरिएको लगानी सम्पत्ति | | | |
| साउन १ गतेको मौज्जात | १२५,६०९,०४९ | ७६,८५६,२६१ | ७६,८५६,२६१ |
| समीक्षा वर्षमा थप/निसर्ग | (७,२९९,९८६) | ४८,७५२,७८८ | |
| समायोजन/स्थानान्तरण | | | |
| सञ्चित ह्रास | | | |
| जम्मा हानि-नोक्सानी व्यवस्था | (५,९१३,९४९) | (५,९१३,९४९) | (५,९१३,९४९) |
| खुद रकम | ११२,३९५,११५ | ११९,६९५,१०० | ७०,९४२,३१२ |
| जम्मा | ११२,३९५,११५ | ११९,६९५,१०० | ७०,९४२,३१२ |

४.११ स्थिर सम्पत्ति

२०७७ आषाढ मसान्त

| विवरण | सम्पत्ति | | | | यस वर्ष रु. | गत वर्ष रु. |
|-------------------------------------|-------------|-------------|----------------|------|---------------|---------------|
| | मतन | परिवहन साधन | कार्यालय सामान | अन्य | | |
| १. परलमोल | | | | | | |
| क) गत वर्षको मौज्जात | ८,१६३,१७५ | १७,३४२,१७४ | ८७,०७९,७२२ | | ११२,५८५,०७१ | ९८,१६७,४७७ |
| ख) यस वर्ष थप | | २०,४७०,८०० | ८,११३,०७७ | | २८,५८३,८७७ | १८,४१९,९४५ |
| ग) यस वर्ष पुनमूल्याङ्कन/पुनलेखन | | | | | - | - |
| घ) यस वर्षको विक्री | | (५,५००,०००) | (८२२,३८२) | | (६,३२२,३८२) | (६,५४८,७२७) |
| ङ) यस वर्षको अपलेखन | | | | | | |
| कुल(क+ख+ग+घ+ङ) परलमोल | ८,१६३,१७५ | ३२,३१२,९७४ | ९४,३७०,४१७ | - | १३४,८४६,५६६ | ११०,०३८,६९५ |
| २. ह्रासकट्टि | | | | | | |
| क) गत वर्षसम्मको | १,२८०,९२१ | ७,४६९,९२९ | ५०,१९६,२५० | | ५८,९४७,१०० | ४६,६०५,३९५ |
| ख) यस वर्षको | ३४४,११३ | ५,४५८,०४५ | ११,०३३,८७८ | | १६,८३६,०३५ | १४,२७३,९४७ |
| ग) ह्रासकट्टि पुनमूल्याङ्कन/पुनलेखन | | | | | | |
| घ) ह्रासकट्टि रकम समायोजन/फिर्ता | | (१,५१२,४८१) | (७५२,८९८) | | (२,२६५,३७९) | (४,४७८,६१९) |
| कुल ह्रासकट्टि | १,६२५,०३४ | ११,४१५,४९३ | ६०,४७७,२३० | - | ७३,५१७,७५६.१६ | ५६,४००,७२३।७३ |
| ३. बुक भ्यालु (WDV*) (१-२) | ६,५३८,१४१ | २०,८९७,४८१ | ३३,८९३,१८७ | | ६१,३२८,८०९ | ५३,६३७,९७१ |
| ४. जग्गा | १०६,७६९,३२५ | | | | १०६,७६९,३२५ | १०६,७६९,३२५ |



| | | | | | | |
|--|-------------|------------|------------|---|-------------|-------------|
| ५. पुँजीगत निर्माण (पुँजीकरण गरिनुपर्ने) | | | | | | |
| ६. लिज होल्ड सम्पत्ति | | | १५,२७०,९७५ | | १५,२७०,९७५ | २१,३२२,०४६ |
| जम्मा (३+४+५+६) | ११३,३०७,४६६ | २०,८९७,४८१ | ४९,९६४,९६२ | - | १८३,३६९,९०९ | १८१,७२९,३४२ |

स्थिर सम्पत्ति

२०७८ आषाढ मसान्त

| विवरण | सम्पत्ति | | | | यस वर्ष रु. | गत वर्ष रु. |
|--|-------------|-------------|----------------|------|-------------|-------------|
| | भवन | परिवहन साधन | कार्यालय सामान | अन्य | | |
| १. परलमोल | | | | | | |
| क) गत वर्षको मौज्जात | ८,९६३,९७५ | ३२,३९२,९७४ | ९४,३७०,३४५ | | १३५,७२७,२९४ | ११२,५८५,०७१ |
| ख) यस वर्ष थप | | २५,२७५,००० | ५०,०९६,५०३ | | ७५,२९६,५०३ | २८,५८३,८०५ |
| ग) यस वर्ष पुनर्मूल्याङ्कन/पुनर्लेखन | | | | | - | - |
| घ) यस वर्षको विक्री | | (५,७००) | (२,४७३,२८१) | | (२,४७८,९८१) | (६,३२२,३८२) |
| ड) यस वर्षको अपलेखन | | | | | | |
| कुल(क+ख+ग+घ+ड) परलमोल | ८,९६३,९७५ | ५७,५८२,२७४ | १४१,९९३,५६७ | - | २०७,६५९,०९६ | १३५,७२७,२९४ |
| २. हासकट्टि | | | | | | |
| क) गत वर्षसम्मको | १,६२५,०३४ | ११,४९५,४९३ | ६०,४७७,२३० | | ७३,५९७,७५६ | ५८,९४७,९०० |
| ख) यस वर्षको | ३२६,९०७ | ७,७७०,९९७ | १६,९५९,४४७ | | २५,०४९,२७१ | १६,८३६,०३५ |
| ग) हासकट्टि पुनर्मूल्याङ्कन/पुनर्लेखन | | | | | | |
| घ) हासकट्टि रकम समायोजन/फिर्ता | | (४,८०३) | (२,२३९,९४५) | | (२,२३५,१४२) | (२,२६५,३७९) |
| कुल हासकट्टि | १,९५१,९४१ | १९,९८६,६८७ | ७४,१९६,७३२ | - | ९६,३६९,०७८ | ७३,५९७,७५६ |
| ३. बुक भ्यालु (WDV*) (१-२) | ६,२९९,२३४ | ३८,४००,६६८ | ६६,७९६,०३६ | | १११,३२७,९३७ | ६९,३२८,७३७ |
| ४. जग्गा | १३,८९४,५५० | | | | ३९३,८९४,५५० | १०६,७६९,३२५ |
| ५. पुँजीगत निर्माण (पुँजीकरण गरिनुपर्ने) | | | | | | |
| ६. लिज होल्ड सम्पत्ति | | | ३९,५७३,२६९ | | ३९,५७३,२६९ | १५,२७०,९७५ |
| जम्मा (३+४+५+६) | ३२०,९०५,७८४ | ३८,४००,६६८ | १०६,२८९,३०५ | - | ४६४,७९५,७५७ | १८३,३६९,०३७ |

४.१२ ख्याति तथा अमूर्त सम्पत्ति

(रकम रु.मा)

| विवरण | ख्याति | सफ्टवेयर | | अन्य | कुल असार अन्त्य २०७८ | कुल असार अन्त्य २०७७ |
|---------------------------|--------|-------------|----------------|------|----------------------|----------------------|
| | | खरिद गरिएको | निर्माण गरिएको | | | |
| लागत | | | | | | |
| श्रावण १, २०७६ को मौज्जात | | ३,५२२,३३५ | | | ३,५२२,३३५ | ३,५२२,३३५ |
| चालू वर्षमा थप | - | - | | | | |
| यस वर्ष खरिद गरिएको | - | | | | | |
| पुँजीकरण | - | | | | | |



| | | | | | | |
|-----------------------------------|---|-----------|---|---|-----------|-----------|
| चालू वर्षमा निसर्ग | - | - | - | - | - | - |
| समायोजन/पुर्नमूल्याङ्कन | - | - | - | - | - | - |
| आषाढ २०७७ अन्त्यसम्मको मौज्दात | - | ३,५२२,३३५ | - | - | ३,५२२,३३५ | ३,५२२,३३५ |
| चालू वर्षमा थप | - | ६३२,६०० | - | - | ६३२,६०० | - |
| यस वर्ष खरिद गरिएको | - | ६३२,६०० | - | - | ६३२,६०० | - |
| पुँजीकरण | - | - | - | - | - | - |
| चालू वर्षमा निसर्ग | - | - | - | - | - | - |
| समायोजन/पुर्नमूल्याङ्कन | - | - | - | - | - | - |
| आषाढ २०७८ अन्त्यसम्मको मौज्दात | - | ४,१५५,१३५ | - | - | ४,१५५,१३५ | ३,५२२,३३५ |
| परिशोधन र हानि-नोक्सानी | - | - | - | - | - | - |
| श्रावण १, २०७६ को मौज्दात | - | २,३०४,२९० | - | - | २,३०४,२९० | २,३०४,२९० |
| समीक्षा वर्षको परिशोधन | - | २७९,५११ | - | - | २७९,५११ | २७९,५११ |
| समीक्षा वर्षका लागि हानि-नोक्सानी | - | - | - | - | - | - |
| निसर्ग | - | - | - | - | - | - |
| समायोजन | - | - | - | - | - | - |
| आषाढ २०७७ अन्त्यसम्मको मौज्दात | - | २,५८३,६०१ | - | - | २,५८३,६०१ | २,५८३,६०१ |
| समीक्षा वर्षको परिशोधन | - | ३७७,७६७ | - | - | ३७७,७६७ | - |
| समीक्षा वर्षका लागि हानि-नोक्सानी | - | - | - | - | - | - |
| निसर्ग | - | - | - | - | - | - |
| समायोजन | - | - | - | - | - | - |
| आषाढ २०७८ अन्त्यसम्मको मौज्दात | - | २,९६१,५६८ | - | - | २,९६१,५६८ | २,५८३,६०१ |
| पुँजीगत निर्माण | - | - | - | - | - | - |
| कुल किताबी मौज्दात | - | - | - | - | - | - |
| आषाढ २०७६ अन्त्यसम्मको मौज्दात | - | १,२१८,०४५ | - | - | १,२१८,०४५ | १,२१८,०४५ |
| आषाढ २०७७ अन्त्यसम्मको मौज्दात | - | ९३८,५३४ | - | - | ९३८,५३४ | ९३८,५३४ |
| आषाढ २०७८ अन्त्यसम्मको मौज्दात | - | १,१९३,५६७ | - | - | १,१९३,५६७ | ९३८,५३४ |

कम्प्युटर सफ्टवेयर प्रयोगमा ल्याउँदा र अधिग्रहण गर्दा परल मूल्यमा पुँजीकरण गरिन्छ । प्रयोगका लागि उपलब्ध भएको मितिदेखि सफ्टवेयरको अनुमानित प्रयोग अवधिको आधारमा घटदो मूल्य (Written Down Value) मा ह्रासकट्टी गर्ने गरेको छ ।



४.१३ स्थगन कर सम्पत्ति/(दायित्व)

(रकम रु.मा)

| विवरण | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व | आ.व. २०७७/७८ |
|---|-------------------|------------------|---------------------------------|
| | | | खुद स्थगन कर सम्पत्ति/(दायित्व) |
| अस्थायी भिन्नताको आधारमा स्थगन कर | | | |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा | | | |
| ग्राहकलाई कर्जा असुली हुन बाँकी ब्याज | (६,२४१,४२२.९५) | | |
| लगानी सम्पत्ति | (११,२३९,५११.४६) | | |
| सुरक्षणपत्रमा लगानी | | | |
| सम्बद्ध कम्पनीमा लगानी | | | |
| सम्पत्ति र उपकरण | (४,२५३,५५०.८७) | | |
| उपदान दायित्व | | ७२२,६५९.६३ | |
| सञ्चित बिदाबापतको दायित्व | | (५,२१२,८३६.०३) | |
| पट्टासम्बन्धी दायित्व | | | |
| कर्जा नोक्सानी व्यवस्था | | | |
| अन्य अस्थायी भिन्नता | | २,१६९,९१०.४८ | |
| अन्य अस्थायी भिन्नतामा स्थगन कर | (२१,७३४,४८५.२८) | (२,३२०,२६५.९३) | (२४,०५४,७५१.२१) |
| व्यवसायबाट व्यहोर्नुपरेको विगतका आर्थिक वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी | - | - | - |
| करको दरमा भएको परिवर्तनबाट स्थगन कर | - | - | - |
| २०७८ असार ३१ को खुद स्थगन कर सम्पत्ति/(दायित्व) | | | (२४,०५४,७५१.२१) |
| २०७७ साउन १ को स्थगन कर सम्पत्ति/(दायित्व) | | | (२०,२६८,५८१.१४) |
| चालू वर्षमा बढेको/(घटेको) | | | (३,७८६,१७०.०७) |
| नाफा अथवा नोक्सानमा लेखाङ्कन भएको स्थगन कर (खर्च)/आम्दानी | | | (१,७७३,२०९.७७) |
| अन्य विस्तृत आम्दानीमा लेखाङ्कन भएको स्थगन कर (खर्च)/आम्दानी | | | (२,०१२,९६०.३०) |
| इक्विटीमा प्रत्यक्ष लेखाङ्कन भएको स्थगन कर खर्च/(आम्दानी) | | | - |



(रकम रु.मा)

| विवरण | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व | आ.व. २०७६/७७ |
|---|-------------------|------------------|---------------------------------|
| | | | खुद स्थगन कर सम्पत्ति/(दायित्व) |
| अस्थायी भिन्नताको आधारमा स्थगन कर | | | |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा | - | | - |
| ग्राहकलाई कर्जा असुली हुन बाँकी ब्याज | | (८,१७२,१५९.२१) | (८,१७२,१५९.२१) |
| लगानी सम्पत्ति | | (११,९६९,५१०.०२) | (११,९६९,५१०.०२) |
| सुरक्षणपत्रमा लगानी | | | - |
| सम्बद्ध कम्पनीमा लगानी | | | - |
| सम्पत्ति र उपकरण | | (२,२६९,६०९.५६) | (२,२६९,६०९.५६) |
| उपदान दायित्व | २,५१६,९७९.६८ | | २,५१६,९७९.६८ |
| सञ्चित बिदाबापतको दायित्व | | (२,५२९,३३३.४४) | (२,५२९,३३३.४४) |
| पट्टासम्बन्धी दायित्व | | | - |
| कर्जा नोक्सानी व्यवस्था | | | - |
| अन्य अस्थायी भिन्नता | २,१५५,०५१.४१ | | २,१५५,०५१.४१ |
| अन्य अस्थायी भिन्नतामा स्थगन कर | | | - |
| व्यवसायबाट व्यहोर्नुपरेको विगतका आर्थिक वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी | - | | - |
| करको दरमा भएको परिवर्तनबाट स्थगन कर | - | | - |
| २०७७ असार ३१ को खुद स्थगन कर सम्पत्ति/(दायित्व) | | | (२०,२६८,५८१.१४) |
| २०७६ साउन १ को स्थगन कर सम्पत्ति/(दायित्व) | (१३,५३९,७८१.७५) | - | (१३,५३९,७८१.७५) |
| चालू वर्षमा बढेको/(घटेको) | | | (६,७२८,७९९.३९) |
| नाफा अथवा नोक्सानमा लेखाङ्कन भएको स्थगन कर (खर्च)/आम्दानी | | | (११,१२४,०६५.३९) |
| अन्य विस्तृत आम्दानीमा लेखाङ्कन भएको स्थगन कर (खर्च)/आम्दानी | | | ४,३९५,२६६.०० |
| इक्विटीमा प्रत्यक्ष लेखाङ्कन भएको स्थगन कर खर्च/(आम्दानी) | | | - |

(रकम रु.मा)

| विवरण | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व | आ.व. २०७५/७६ |
|---------------------------------------|-------------------|------------------|---------------------------------|
| | | | खुद स्थगन कर सम्पत्ति/(दायित्व) |
| अस्थायी भिन्नताको आधारमा स्थगन कर | | | |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा | - | | - |
| ग्राहकलाई कर्जा असुली हुन बाँकी ब्याज | - | (७,१९७,३८२.२०) | (७,१९७,३८२.२०) |
| लगानी सम्पत्ति | - | (७,०९४,२३१.२०) | (७,०९४,२३१.२०) |
| सुरक्षणपत्रमा लगानी | - | - | - |



| | | | |
|---|--------------|----------------|-----------------|
| सम्बद्ध कम्पनीमा लगानी | - | - | - |
| सम्पत्ति र उपकरण | | (३९६,७६७.३५) | (३९६,७६७.३५) |
| उपदान दायित्व | ७७९,१२३.६० | | ७७९,१२३.६० |
| सञ्चित बिदाबापतको दायित्व | | (१,८००,८७८.४०) | (१,८००,८७८.४०) |
| पट्टासम्बन्धी दायित्व | | | - |
| कर्जा नोक्सानी व्यवस्था | | | - |
| अन्य अस्थायी भिन्नता | २,१७०,३५३.८१ | | २,१७०,३५३.८१ |
| अन्य अस्थायी भिन्नतामा स्थगन कर | | | - |
| व्यवसायबाट व्यहोर्नुपरेको विगतका आर्थिक वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी | | | - |
| करको दरमा भएको परिवर्तनबाट स्थगन कर | | | - |
| २०७६ असार ३१ को खुद स्थगन कर सम्पत्ति/(दायित्व) | | | (१३,५३९,७८१.७५) |
| २०७५ साउन १ को स्थगन कर सम्पत्ति/(दायित्व) | | | ३,७०३,००३.५८ |
| चालू वर्षमा बढेको/(घटेको) | | | (१७,२४२,७८५.३३) |
| नाफा अथवा नोक्सानमा लेखाङ्कन भएको स्थगन कर (खर्च)/आम्दानी | | | (१८,५२२,३४९.८३) |
| अन्य विस्तृत आम्दानीमा लेखाङ्कन भएको स्थगन कर (खर्च)/आम्दानी | | | १,२७९,५६४.५० |
| इक्विटीमा प्रत्यक्ष लेखाङ्कन भएको स्थगन कर (खर्च)/आम्दानी | | | - |

४.१४ अन्य सम्पत्तिहरू

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|-----------------------|-----------------------|-----------------------|
| उठ्न बाँकी आसामी | १३,०२१,४०७.०४ | ७,३८०,००१.६७ | २,२२६,६८७.९२ |
| स्थगन कर सम्पत्ति | - | - | - |
| अग्रिम भुक्तानी र धरौटी | - | - | - |
| कर्मचारी सापटी र पेस्की | ३६४,३४६,८०४.१३ | १६४,०२५,१५०.७४ | १४३,९३१,५५५.६० |
| मसलन्द मौज्जात | ३,७६६,१८९.४९ | ३,४२४,०५८.५९ | ४,१६८,९९५.१६ |
| शाखा मिलान हिसाब | (१४७,९६८।८६) | १,११५.०० | |
| कर्मचारी सापटी अग्रिम भुक्तानी नेपाल वित्तीय प्रतिवेदन मानानुसार गणना भएको | १०४,९६६,२८७.७८ | ३३,२२८,७८१.२५ | १३,९३१,५७३.२० |
| अन्य | ८,४०६,५१६.४९ | ५,४३५,२५९.८९ | ७,९१९,१८१.०२ |
| जम्मा | ४९४,३५९,२३६.०७ | २१३,४९४,३६७.१४ | १७२,१७७,९९२.९० |



४.१५ बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| मनी मार्केट निक्षेप | | - | |
| अन्तरबैंकिङ सापटी | | | |
| बैंक तथा वित्तीय संस्थाबाट अन्य निक्षेप | | | |
| राफसाफ खाता | | | |
| अन्य | | | |
| जम्मा | - | - | - |

अन्य स्थानीय वित्तीय संस्थाले बैंकको खातामा राखेको मौज्जात यसमा प्रस्तुत गरिएको छ । अन्तर बैंक सापटी, अन्तरबैंक निक्षेप, क्लियरिङ खातामा रहेको ब्यालेन्स साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको बाँकी रकम यसमा प्रस्तुत गरिएको छ ।

४.१६ नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|--------------|--------------|--------------|
| नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनर्कर्जा | | | |
| स्थायी तरलता सुविधा | - | - | |
| नेपाल राष्ट्र बैंकबाट अन्तिम ऋणदाता सुविधा | - | - | |
| पुनः खरिद सम्भौतामा बिक्री गरिएको सेक्युरिटीजहरु | - | - | |
| नेपाल राष्ट्र बैंकलाई तिर्न' पर्ने अन्य बक्यौता | - | - | |
| जम्मा | - | - | |

नेपाल राष्ट्र बैंकलाई भुक्तानी हुने रकममा पुनर्कर्जा सुविधाहरु, स्थायी तरलता सुविधा, अन्तिम ऋणदाता सुविधा ऋणदाता, बिक्री तथा पूनर्खरिद सम्भौता, र नेपाल राष्ट्र बैंकबाट निक्षेप रकम समावेश हुनुपर्छ ।

४.१७ व्युत्पन्न वित्तीय उपकरणहरु

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|--------------|--------------|--------------|
| व्यापारका लागि राखिएको | | | |
| ब्याजदर स्वाप | - | - | - |
| मुद्रा स्वाप | - | - | - |
| अग्रिम विनिमय सम्भौता | | | |
| अन्य | | | |
| जोखिम व्यवस्थापनका लागि राखिएको | | | |
| ब्याजदर स्वाप | | | |
| मुद्रा स्वाप | | | |
| अग्रिम विनिमय सम्भौता | | | |
| अन्य | - | - | - |
| जम्मा | - | - | - |



४.१८ ग्राहकबाट निक्षेप

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-------------------|----------------|----------------|----------------|
| संस्थागत ग्राहक | ६६,३४२,०१९,६९५ | ४६,८८३,०६०,८६१ | २७,९७८,१२५,३११ |
| आवधिक निक्षेप | ६६,३४२,०१९,६९५ | ४६,८८३,०६०,८६१ | २७,९७८,१२५,३११ |
| कल निक्षेप | - | - | - |
| चलती निक्षेप | - | - | - |
| अन्य | - | - | - |
| व्यक्तिगत निक्षेप | - | - | - |
| आवधिक निक्षेप | - | - | - |
| बचत निक्षेप | - | - | - |
| चलती निक्षेप | - | - | - |
| अन्य | - | - | - |
| जम्मा | ६६,३४२,०१९,६९५ | ४६,८८३,०६०,८६१ | २७,९७८,१२५,३११ |

४.१८.१ ग्राहकबाट प्राप्त निक्षेपको मुद्राबमोजिम विश्लेषण

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|------------------|----------------|----------------|----------------|
| नेपाली रुपैयाँ | ६६,३४२,०१९,६९५ | ४६,८८३,०६०,८६१ | २७,९७८,१२५,३११ |
| भारतीय रुपैयाँ | - | - | - |
| अमेरिकी डलर | - | - | - |
| पाउण्ड स्टीर्लिङ | - | - | - |
| युरो | - | - | - |
| जापानी येन | - | - | - |
| चाइनिज युवान | - | - | - |
| अन्य | - | - | - |
| जम्मा | ६६,३४२,०१९,६९५ | ४६,८८३,०६०,८६१ | २७,९७८,१२५,३११ |

४.१९ सापटी

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--------------------------------|----------------|--------------|--------------|
| स्वदेशी सापटी | | | |
| नेपाल सरकार | | १,०००,००० | २,०००,००० |
| अन्य संस्था | १५२,८२७,९७१।५४ | १६५,९०८,२३८ | २६४,४५६,८२७ |
| अन्य | | | |
| जम्मा | १५२,८२७,९७२ | १६६,९०८,२३८ | २६६,४५६,८२७ |
| विदेशी सापटी | | | |
| विदेशी बैंक तथा वित्तीय संस्था | | | |
| बहुपक्षीय विकास बैंकहरु | | | |



| | | | |
|----------------|-------------|-------------|-------------|
| अन्य संस्थाहरू | | | |
| जम्मा | - | - | - |
| जम्मा | १५२,८२७,९७२ | १६६,९०८,२३८ | २६६,४५६,८२७ |

४.२० व्यवस्थाहरू

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| रेड्युन्डयान्सीको लागि व्यवस्था | - | - | - |
| पुनः संरचनाको लागि व्यवस्था | - | - | - |
| चलिरहेको कानुनी तथा कर मुद्दाका लागि व्यवस्था | - | - | - |
| कडा (Onerous) सम्झौताको लागि व्यवस्था | - | - | - |
| अन्य | - | १,२४५,३४७ | १५३,०२४ |
| जम्मा | - | १,२४५,३४७ | १५३,०२४ |

४.२०.१ व्यवस्थामा भएको घटबढ

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-----------------------------|--------------|--------------|--------------|
| साउन १ गतेको मौज्जात | - | - | - |
| आ.व को थप व्यवस्था | | | |
| आ.व को खर्च भएको व्यवस्था | | | |
| आ.व को फिर्ता भएको व्यवस्था | | | |
| सुविधा लिइएको छुट | | | |
| आषाढ मसान्तको मौज्जात | - | - | - |

४.२१ अन्य दायित्वहरू

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. | गत वर्ष रु. |
|---|--------------|--------------|---------------|
| कर्मचारीका लागि परिभाषित लाभ दायित्व (उपदान व्यवस्था) | ७,२२६,५९६ | २५,१६९,७९७ | ७,७९१,२३६ |
| बिदाका लागि व्यवस्था | (५२,१२८,३६०) | (२५,२९३,३३४) | (१८,००८,७८४) |
| अल्पकालीन कर्मचारी लाभ | | | |
| भुक्तानी गर्नुपर्ने विल्स | | | |
| साहु र दिन बाँकी | ३२,७०८,७३६ | १४,७८०,००८ | १८,७९३,६९६।९० |
| निक्षेपमा भुक्तानी गर्न बाँकी ब्याज | ३५,४८४ | ६३५,८२५ | १७,००८ |
| सापटीमा भुक्तानी गर्न बाँकी ब्याज | | | |
| स्थगन अनुदान आयको दायित्व | | | |
| भुक्तानी गर्न बाँकी लाभांश | | | - |
| वित्तीय लिज भित्रको दायित्व | - | | |
| भुक्तानी गर्न बाँकी कर्मचारी बोनस | ११९,८५१,३७६ | ७६,४५१,१३५ | ६२,४१४,११० |
| अन्य दायित्व | २१,६९९,१०४ | २६,७४०,६७१ | २१,७२१,९९३ |
| भुक्तान गर्न बाँकी लेखापरीक्षण शुल्क | - | - | - |



| | | | |
|--|--------------------|--------------------|--------------------|
| स्रोतमा करकट्टीबापतको रकम भुक्तान गर्न बाँकी | १०४,२७२,२५० | ९५,०८६,५३४ | ७१,२१७,८८१ |
| केन्द्रीय कोष | | | |
| आपतकालीन कोष | | | |
| कर्मचारीका लागि परिभाषित योगदान योजना (Liabilities for defined Contribution obligations) | | | |
| अन्य | | | |
| जम्मा | २३३,६६५,१८४ | २१३,५७०,६३५ | १६३,८६७,१४१ |

कर्मचारी लाभसम्बन्धी दायित्वहरू जस्तै उपदान दायित्व, लामो सेवा बिदाको दायित्व, अल्पकालीन कर्मचारी लाभ इत्यादी, प्राप्त नभएको आमदानी, नतिरिएको लाभांश जस्ता दायित्वहरू यो शीर्षक अन्तर्गत उल्लेख गरिएको छ । लामो सेवा बिदा अन्तर्गत बिरामी बिदा र वार्षिक बिदा पर्छन् ।

४.२१.१क. परिभाषित लाभ दायित्व (उपदान व्यवस्था)

वित्तीय अवस्थाको विवरणमा देखाइएको रकमहरू

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| अनफन्डेड दायित्वको हालको मूल्य | - | | |
| फन्डेड दायित्वको हालको मूल्य | ९६,६११,८८९ | ९०,००९,३९१ | ३५,७५२,२१२ |
| कुल दायित्वको हालको मूल्य | ९६,६११,८८९ | ९०,००९,३९१ | ३५,७५२,२१२ |
| सुविधा योजना सम्पत्तिको फेयर भ्याल्यु | ८९,३८५,२९३ | ६४,८३९,५९४ | २७,९६०,९७६ |
| खुद दायित्वको हालको मूल्य | ७,२२६,५९६ | २५,१६९,७९७ | ७,७९१,२३६ |
| परिभाषित लाभ दायित्वहरूको लागि मान्यताप्राप्त दायित्व | ७,२२६,५९६ | २५,१६९,७९७ | ७,७९१,२३६ |

४.२१.२क. योजना सम्पत्ति

सुविधा योजना सम्पत्तिमा संलग्न

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|----------------------|-------------------|-------------------|-------------------|
| इक्विटी सुरक्षण पत्र | - | - | - |
| सरकारी बोनड | - | - | - |
| बैंक निक्षेप | - | - | - |
| अन्य | ८९,३८५,२९३ | ६४,८३९,५९४ | २७,९६०,९७६ |
| जम्मा | ८९,३८५,२९३ | ६४,८३९,५९४ | २७,९६०,९७६ |

४.२१.३क परिभाषित लाभ दायित्वको वर्तमान मूल्यमा परिवर्तन

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-------------------------------|--------------|--------------|--------------|
| श्रावण १ को लाभ योजना दायित्व | ९०,००९,३९१ | ३५,७५२,२१२ | १५,६६९,८६६ |
| विमाइकिक नोक्सानी | (१५,५९४,९२१) | ४३,९५२,६६० | १२,७९५,६४५ |
| योजनाबाट प्राप्त लाभ | | | |



| | | | |
|---------------------------------|-------------|------------|------------|
| प्रत्यक्ष लाभ भुक्तानी | (२,५४४,१८९) | (३००,१५६) | (३७३,४१५) |
| चालू सुविधा खर्च र ब्याज | २४,७४१,६०८ | १०,६०४,६७५ | ७,६६०,११६ |
| आषाढ अन्तिमको लाभ योजना दायित्व | ९६,६११,८८९ | ९०,००९,३९१ | ३५,७५२,२१२ |

४.२१.४क. योजना सम्पत्तिको वर्तमान मूल्यमा गतिविधि

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| श्रावण १ को सुविधा योजना सम्पत्तिको फेयर भ्याल्यु | ६४,८३९,५९४ | २७,९६०,९७६ | १५,६६९,८६६ |
| योजनामा दिएको योगदान | १६,७१९,६४३ | ३७,१७८,७७४ | १२,६६४,५२५ |
| वर्षमा तिरिएको लाभ | (२,५४४,१८९) | (३००,१५६) | (३७३,४१५) |
| विमाङ्किक (नाफा)/नोक्सान | ४,५३४,६८२ | - | - |
| सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ | ५,८३५,५६३ | - | - |
| आषाढ अन्तिमको सुविधा योजनामा सम्पत्तिको फेयर भ्याल्यु | ८९,३८५,२९३ | ६४,८३९,५९४ | २७,९६०,९७६ |

४.२१.५क नाफा नोक्सान विवरणमा देखाइएको रकम

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---------------------------------------|----------------|--------------|--------------|
| चालू सुविधा खर्च | १६,७०७,३९४.०० | ७,४२५,४२१ | ६,२४९,८२८.०० |
| Past service costs-(non Vested) | - | - | - |
| Past service costs (Vested) | - | - | - |
| दायित्वमा ब्याज | ८,०३४,२१४.०० | ३,१७९,२५४ | १,४१०,२८८.०० |
| सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ | (५,८३५,५६३.००) | - | - |
| जम्मा | १८,९०६,०४५ | १०,६०४,६७५ | ७,६६०,११६.०० |

४.२१.६क. अन्य विस्तृत आयमा देखाइएको रकम

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--------------------------|--------------|--------------|--------------|
| विमाङ्किक (नाफा)/नोक्सान | (२०,१२९,६०३) | ४३,९५२,६६० | १२,७९५,६४५ |
| जम्मा | (२०,१२९,६०३) | ४३,९५२,६६० | १२,७९५,६४५ |

४.२१.७क विमाङ्किक अनुमानहरू

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---------------------------------------|--------------|--------------|--------------|
| छुट दर | ९.००% | ९.००% | ९.००% |
| सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ | ९.००% | ०.००% | ०.००% |
| भविष्यमा हुने तलबमा वृद्धि | ४.००% | ४.००% | ४.००% |
| फिर्ता दर | १.००% | १.००% | १.००% |



४.२१.१ख. बिदाको लागि व्यवस्था

वित्तीय अवस्थाको विवरणमा देखाइएको रकमहरू

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| फन्डेड दायित्वको हालको मूल्य | ३०,०३८,६९२ | ३०,४३५,५९७ | १७,६७०,७९७ |
| कुल दायित्वको हालको मूल्य | ३०,०३८,६९२ | ३०,४३५,५९७ | १७,६७०,७९७ |
| सुविधा योजना सम्पत्तिको फेयर भ्याल्यु | ८२,१६७,०५० | ५५,७२८,९३१ | ३५,६७९,५८१ |
| खुद दायित्वको हालको मूल्य | (५२,१२८,३५८) | (२५,२९३,३३४) | (१८,००८,७८४) |
| परिभाषित लाभ दायित्वहरूका लागि मान्यताप्राप्त दायित्व | (५२,१२८,३५८) | (२५,२९३,३३४) | (१८,००८,७८४) |

४.२१.२ख. योजना सम्पत्ति

सुविधा योजना सम्पत्तिमा संलग्न

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|----------------------|--------------|--------------|--------------|
| इक्विटी सुरक्षण पत्र | | | |
| सरकारी बोनड | | | |
| बैंक निक्षेप | | | |
| अन्य | ८२,१६७,०५० | ५५,७२८,९३१ | ३५,६७९,५८१ |
| जम्मा | ८२,१६७,०५० | ५५,७२८,९३१ | ३५,६७९,५८१ |

४.२१.३ख परिभाषित लाभ दायित्वको वर्तमान मूल्यमा परिवर्तन

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---------------------------------|--------------|--------------|--------------|
| श्रावण १ को लाभ योजना दायित्व | ३०,४३५,५९७ | १७,६७०,७९७ | २४,२८९,८७५ |
| विमाइकिक (नाफा)/नोक्सानी | (१,१५०,६५७) | १४,४०१,६८७ | (७,६०५,४७३) |
| प्रत्यक्ष लाभ भुक्तानी | (८,०८५,६२६) | (७,०७६,०५३) | (४,५०४,४५६) |
| चालू सुविधा खर्च र ब्याज | ८,८३९,३७८ | ५,४३९,१६६ | ५,४९०,८५१ |
| अषाढ अन्तिमको लाभ योजना दायित्व | ३०,०३८,६९२ | ३०,४३५,५९७ | १७,६७०,७९७ |

४.२१.४ख. योजना सम्पत्तिको वर्तमान मूल्यमा गतिविधि

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|--------------|--------------|--------------|
| श्रावण १ को सुविधा योजना सम्पत्तिको फेयर भ्याल्यु | ५५,७२८,९३१ | ३५,६७९,५८१ | २४,२८९,८७५ |
| योजनामा दिएको योगदान | २३,०८७,१०५ | २७,१२५,४०३ | १५,८९४,१६२ |
| वर्षमा तिरिएको लाभ | (८,०८५,६२६) | (७,०७६,०५३) | (४,५०४,४५६) |
| विमाइकिक (नाफा)/नोक्सान | ५,७४५,९७० | - | - |
| सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ | ५,६९०,६७० | - | - |
| आषाढ अन्तिमको सुविधा योजनामा सम्पत्तिको फेयर भ्याल्यु | ८२,१६७,०५० | ५५,७२८,९३१ | ३५,६७९,५८१ |



४.२१.५ख. नाफा नोक्सान विवरणमा देखाइएको रकम

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---------------------------------------|--------------------|-------------------|--------------------|
| चालू सुविधा खर्च | ६,४६४,०२७ | ४,९६७,२९७ | ३,५०७,४६३ |
| Past service costs-(non Vested) | - | - | - |
| Past service costs (Vested) | - | - | - |
| विमाड्किक (नाफा)/नोक्सान | (६,८९६,६२७) | ९४,४०९,६८७ | (७,६०५,४७३) |
| दायित्वमा ब्याज | २,३७५,३५९ | ९,२७९,९४९ | ९,९८३,३८८ |
| सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ | (५,६९०,६७०) | - | - |
| जम्मा | (३,७४७,९९९) | ९९,८४०,८५३ | (२,९९४,६२२) |

४.२१.६ख. अन्य विस्तृत आयमा देखाइएको रकम

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--------------------------|--------------|--------------|--------------|
| विमाड्किक (नाफा)/नोक्सान | - | - | - |
| जम्मा | - | - | - |

४.२१.७ ख. विमाड्किक अनुमानहरू

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---------------------------------------|--------------|--------------|--------------|
| ब्याज दर | ९.००% | ९.००% | ९.००% |
| सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ | ९.००% | ०.००% | ०.००% |
| भविष्यमा हुने तलबमा वृद्धि | ४.००% | ४.००% | ४.००% |
| फिर्ता दर | ९.००% | ९.००% | ९.००% |

४.२२ जारी गरिएको ऋण पत्र

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|--------------|--------------|--------------|
| नाफा र नोक्सानमार्फत फेयर भ्याल्युमा जारी गरिएको ऋण पत्र | - | - | - |
| परिशोधित लागत जारी गरिएको ऋण पत्र | - | - | - |
| जम्मा | - | - | - |



४.२३ सुरक्षण नभएको सहायक आवधिक दायित्वहरू

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|--------------|--------------|--------------|
| फिर्ता हुने अग्राधिकार शेयरहरू | - | - | - |
| फिर्ता नहुने Cumulative अग्राधिकार शेयरहरू | | | |
| अन्य | | | |
| जम्मा | - | - | - |

४.२४ शेयर पुँजी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|---|---------------|---------------|---------------|
| साधारण शेयरहरू | २,८७३,२७१,४०० | २,२२३,८९९,३०० | १,५७८,०८०,००० |
| परिवर्तनीय अग्राधिकार प्राथमिक शेयरहरू (इक्विटी कम्पोनेन्ट मात्र) | | | |
| फिर्ता नहुने अग्राधिकार शेयरहरू(इक्विटी कम्पोनेन्ट मात्र) | | | |
| भुक्तानी मिति नभएका ऋणपत्र (इक्विटी कम्पोनेन्ट मात्र) | | | |
| जम्मा | २,८७३,२७१,४०० | २,२२३,८९९,३०० | १,५७८,०८०,००० |

४.२४.१ साधारण शेयर पुँजी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|---------------|---------------|---------------|
| अधिकृत पुँजी | | | |
| ३०,०००,००० कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- | ३,०००,०००,००० | ३,०००,०००,००० | ३,०००,०००,००० |
| जारी पुँजी | | | |
| ३०,०००,००० कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- | ३,०००,०००,००० | २,५००,०००,००० | २,५००,०००,००० |
| चूक्ता पुँजी | | | |
| २८,७३२,७१४ कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- | २,८७३,२७१,४०० | २,२२३,८९९,३०० | २,२२३,८९९,३०० |
| जम्मा | २,८७३,२७१,४०० | २,२२३,८९९,३०० | २,२२३,८९९,३०० |



४.२४.२ साधारण शेयर स्वामित्व

| वितरण | आ.व. २०७७/७८ | |
|--|--------------|---------------|
| | प्रतिशत | रकम रु.मा |
| स्वदेशी स्वामित्व | | |
| नेपाल सरकार | | |
| 'क' वर्गका इजाजतपत्र प्राप्त संस्थाहरु | | |
| अन्य इजाजतपत्र प्राप्त संस्थाहरु | १००.००% | २,८७३,२७१,४०० |
| सर्वसाधारण | | |
| संस्थापकहरु | | |
| अन्य | | |
| विदेशी स्वामित्व | | |
| जम्मा | १००.००% | २,८७३,२७१,४०० |

४.२५ जगेडा कोषहरु

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|-----------------------------------|---------------|---------------|--------------|
| खुद नाफा/नोक्सान | | | |
| वैधानिक जगेडा कोष | ८००,५५२,८०७ | ५५९,६५३,८४८ | ३८६,६७२,२०१ |
| सटही समीकरण कोष | | | |
| संस्थागत सामाजिक उत्तरदायित्व कोष | २४,३१२,७८० | १५,२२२,५८५ | ९,४०२,०९८ |
| पुँजी फिर्ता जगेडा कोष | १७९,१७४,२२० | १२७,३१४,०४१ | ९३,५६७,८६५ |
| नियामकीय कोष | १९०,२८५,२४२ | २३२,३४८,४९८ | १४०,१४०,६०१ |
| लगानी समायोजन कोष | १०,००० | १०,००० | १०,००० |
| पुँजीगत जगेडा कोष | | | |
| सम्पत्ति पूनर्मूल्याङ्कन कोष | | | |
| फेयर भ्याल्यु कोष | | | |
| लाभांश समीकरण कोष | | | |
| बिमाङ्किय नाफा/(नोक्सान) | (३२,९५६,८३२) | (५१,०७३,४७५) | (११,५१६,०८१) |
| विशेष कोष | | | |
| सहकारी विकास कोष | ६०,६०८,३६३ | ३३,९११,४०४ | १४,९४१,६१२ |
| सहकारी प्रवर्द्धन कोष | ६,०२४,७६५ | ५,५०१,२९३ | २,९५५,०१२ |
| घाटापूर्ति कोष | ५९,६०८,३६३ | ३२,९११,४०४ | १३,९४१,६१२ |
| सामुदायिक विकास कोष | ५९,५७३,३६३ | ३२,८७६,४०४ | १३,९४१,६१२ |
| स्थगन कर जगेडा कोष | - | ३२,३७० | ३,९०५,६०१ |
| सहकारी शिक्षा कोष | ५९,६०८,३६३ | ३२,९११,४०४ | १३,९४१,६१२ |
| अन्य जोखिम व्यवस्थापन कोष | ५९,६०८,३६३ | ३२,९११,४०४ | १३,९४१,६१२ |
| कर्मचारी दक्षता अभिवृद्धि कोष | | | |
| जम्मा | १,४६६,४०९,७९५ | १,०५४,५३१,१७९ | ६९५,८४५,३५७ |



४.२४.२ क ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरू

| क्र.सं. | नाम | ठेगाना | संस्थापक शेयर | सर्वसाधारण शेयर | जम्मा शेयर सङ्ख्या | जम्मा शेयर रकम | प्रतिशत |
|---------|--|--------------------|---------------|-----------------|--------------------|----------------|---------|
| १ | लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. | बुटवल, रुपन्देही | ८००,००० | | ८००,००० | ८०,०००,०००.०० | २.७८% |
| २ | सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि. | बुटवल, रुपन्देही | ६६०,२०० | | ६६०,२०० | ६६,०२०,०००.०० | २.३०% |
| ३ | सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. | चारपाने, भापा | ६००,१०० | | ६००,१०० | ६०,०१०,०००.०० | २.०९% |
| ४ | ज्योती बहुउद्देश्यीय सहकारी संस्था लि. | बुटवल, रुपन्देही | ६००,००० | | ६००,००० | ६०,०००,०००.०० | २.०९% |
| ५ | शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि. | न्युरोड, काठमाडौं | ३१२,१२० | | ३१२,१२० | ३१,२१२,०००.०० | १.०९% |
| ६ | फेवा बचत तथा ऋण सहकारी संस्था लि. | बुटवल, रुपन्देही | ३०१,००० | | ३०१,००० | ३०,१००,०००.०० | १.०५% |
| ७ | बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्था लि. | आबारोड, बाग्लुङ | ३००,००० | | ३००,००० | ३०,०००,०००.०० | १.०४% |
| ८ | प्राईम बहुउद्देश्यीय सहकारी संस्था लि. | पोखरा, कास्की | ३००,००० | | ३००,००० | ३०,०००,०००.०० | १.०४% |
| ९ | चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि. | महाबौद्ध, काठमाडौं | २५६,०१० | | २५६,०१० | २५,६०१,०००.०० | ०.८९% |
| १० | सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. | शंकरनगर, रुपन्देही | २५१,००० | | २५१,००० | २५,१००,०००.०० | ०.८७% |
| ११ | जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लि. | मैतीदेवी, काठमाडौं | २१६,४५० | | २१६,४५० | २१,६४५,०००.०० | ०.७५% |
| १२ | सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि. | हटिया, बाग्लुङ | २१०,१०० | | २१०,१०० | २१,०१०,०००.०० | ०.७३% |
| १३ | सि.वाई.सी. बचत तथा ऋण सहकारी संस्था लि. | हल्लनचोक, बाग्लुङ | २०१,००० | | २०१,००० | २०,१००,०००.०० | ०.७०% |



| | | | | | | | |
|----|---|--------------------------|---------|--|---------|---------------|-------|
| १४ | सुर्यमुखी बचत तथा ऋण सहकारी संस्था लि. | दमक, भापा | २००,१०० | | २००,१०० | २०,०१०,०००.०० | ०.७०% |
| १५ | सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. | पनौती, काभ्रे | २००,१०० | | २००,१०० | २०,०१०,०००.०० | ०.७०% |
| १६ | बिरगाथा बचत तथा ऋण सहकारी संस्था लि. | बुटवल, रुपन्देही | २००,१०० | | २००,१०० | २०,०१०,०००.०० | ०.७०% |
| १७ | मनाङ ट्रस्ट बचत तथा ऋण सहकारी संस्था लि. | स्वयम्भु, काठमाडौं | २००,००० | | २००,००० | २०,०००,०००.०० | ०.७०% |
| १८ | प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि. | बालमन्दिर पररोड, बाग्लुङ | १९९,००० | | १९९,००० | १९,९००,०००.०० | ०.६९% |
| १९ | जेष्ट बचत तथा ऋण सहकारी संस्था लि. | गोंगबु, काठमाडौं | १५८,९१० | | १५८,९१० | १५,८९१,०००.०० | ०.५५% |
| २० | त्रिशुली बचत तथा ऋण सहकारी संस्था लि. | विदुर, नुवाकोट | १५५,१०० | | १५५,१०० | १५,५१०,०००.०० | ०.५४% |
| २१ | सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. | वीरेन्द्रनगर, सुर्खेत | १५०,०१० | | १५०,०१० | १५,००१,०००.०० | ०.५२% |
| २२ | आदर्श सञ्चार सहकारी संस्था लि. | बाग्लुङ | १४९,५०० | | १४९,५०० | १४,९५०,०००.०० | ०.५२% |



४.२६ सम्भावित दायित्व र प्रतिबद्धता

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|--------------------------------|--------------|--------------|
| सम्भावित दायित्व र प्रतिबद्धता | | |
| वितरण नगरिएको कर्जा सुविधाहरु | | |
| पूँजीगत प्रतिबद्धता | | |
| पट्टा (लीज) प्रतिबद्धता | | |
| मुद्दा मामिला | | |
| जम्मा | - | - |

४.२६.१ सम्भावित दायित्व

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|-------------------------------------|--------------|--------------|
| स्वीकार्यता तथा डकुमेन्ट्री क्रेडिट | | |
| सङ्कलनमा रहेको बिल | | |
| अग्रिम विनिमय सम्भौता | | |
| जमानतहरु | | |
| प्रत्याभूति प्रतिबद्धता | | |
| अन्य प्रतिबद्धता | | |
| जम्मा | - | - |

४.२६.२ वितरण नगरिएको सुविधाहरु

(रकम रु.मा)

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|------------------------------------|--------------|--------------|
| वितरण नगरिएको कर्जा | | |
| ओभरड्राफ्टको उपयोग नगरिएको सीमा | | |
| क्रेडिट कार्डको उपयोग नगरिएको सीमा | | |
| प्रतितपत्रको उपयोग नगरिएको सीमा | | |
| जमानत उपयोग नगरिएको | | |
| जम्मा | - | - |



४.२६.३ पुँजीगत प्रतिबद्धता

पुँजीगत खर्चका लागि विकास बैंकको सम्बन्धित अख्तियारीबाट स्वीकृत भएको तर वित्तीय विवरणमा नदेखाइएको ।

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|--------------|--------------|
| सम्पत्ति र उपकरणको सम्बन्धमा पुँजीगत प्रतिबद्धताहरू | | |
| स्वीकृत र सम्भौता गरिएको | | |
| स्वीकृत गरिएको तर सम्भौता नगरिएको | | - |
| जम्मा | - | - |
| अमूर्त सम्पत्तिको सम्बन्धमा कुल प्रतिबद्धताहरू | | |
| स्वीकृत र सम्भौता गरिएको | - | - |
| स्वीकृत गरिएको तर सम्भौता नगरिएको | - | - |
| जम्मा | - | - |
| कुल जम्मा | - | - |

४.२६.४ पट्टा (लिज) प्रतिबद्धता

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|--------------|--------------|
| सञ्चालन पट्टा प्रतिबद्धता | | |
| बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौताअनुसार घटीमा तिर्नुपर्ने भविष्यको रकम | | |
| एक वर्ष ननाघेको | - | - |
| एक वर्षभन्दा बढी ५ वर्षभन्दा कम | - | - |
| ५ वर्षमाथिको | - | - |
| जम्मा | - | - |
| वित्तीय पट्टा प्रतिबद्धता | | |
| बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम | | |
| एक वर्ष ननाघेको | - | - |
| एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम | - | - |
| ५ वर्ष माथिको | - | - |
| जम्मा | - | - |
| कुल जम्मा | - | - |



४.२६.५ मुद्दा मामिलाहरु

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|-----------------------|--------------|--------------|
| सम्भावित दायित्व आयकर | | |

४.२७ ब्याज आमदानी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|--|----------------------|----------------------|
| नगद र नगद समान | | |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात | | |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी | ८४,८६९,७७२ | ३३०,९३७,५१७ |
| ग्राहकलाई कर्जा तथा सापटी | २,७८९,०५३,७५७ | २,६४९,३२०,९७८ |
| लगानी सुरक्षण पत्र | | |
| कर्मचारीलाई कर्जा तथा सापटी | १४,२३९,३४९ | (९,४५८,४९७) |
| अन्य | १,५४९,४३०,४२६ | ५७९,२४३,६०९ |
| कुल ब्याज आमदानी | ४,४२९,५८५,३०४ | ३,५३३,२४२,७९८ |

४.२८ ब्याज खर्च

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|--|----------------------|----------------------|
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी | २,६९०,७५२,२९९ | २,४२५,०६९,७८६ |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | | |
| ग्राहकबाट निक्षेप | | |
| सापटी | | |
| जारी गरिएको ऋण | | |
| सुरक्षण नराखिएको साहायक आवधिक दायित्व | | |
| अन्य | | |
| कुल ब्याज खर्च | २,६९०,७५२,२९९ | २,४२५,०६९,७८६ |

४.२९ शुल्क तथा कमिसन आमदानी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|--------------|--------------|
| प्रशासनिक कर्जा शुल्क | - | - |
| सेवा शुल्क | १३४,८५३,०२२ | १०९,९६८,२७८ |
| कन्सोर्टियम शुल्क | | |
| प्रतिबद्धता शुल्क | | |
| डिडी/टिटी/स्विफ्ट शुल्क | | |
| क्रेडिट कार्ड/एटिएम जारी तथा नवीकरण शुल्क | | |
| नवीकरण शुल्क | | |



| | | |
|---------------------------------|-------------|-------------|
| पूर्वभुक्तानी र स्वाप शुल्क | | |
| इन्भेष्टमेन्ट बैंकिङ शुल्क | | |
| सम्पत्ति व्यवस्थापन शुल्क | | |
| ब्रोकरेज शुल्क | | |
| रेमिट्यान्स शुल्क | १,६६९,९१८ | १,९३७,६१७ |
| प्रतीपत्रमा कमिसन | | |
| जारी ग्यारेन्टी सम्झौतामा कमिसन | १५,००० | |
| शेयर जारी तथा प्रत्याभूती कमिसन | | |
| लकर भाडा | | |
| अन्य शुल्क र कमिसन | ८,५५०,६४१ | २३,८१४,६१८ |
| जम्मा शुल्क तथा कमिसन आम्दानी | १४५,०८८,५८१ | १३४,९२०,५१३ |

४.३० शुल्क तथा कमिसन खर्च

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|--------------------------------------|--------------|--------------|
| एटिएम व्यवस्थापन शुल्क | - | - |
| भिसा/मास्टर कार्ड शुल्क | - | - |
| ग्यारेन्टी कमिसन | - | - |
| ब्रोकरेज | - | - |
| डिडी/टिटी/स्विफ्ट शुल्क | - | - |
| रेमिट्यान्स (विप्रेषण) शुल्क र कमिसन | - | - |
| अन्य शुल्क र कमिसन खर्च | - | - |
| जम्मा शुल्क तथा कमिसन खर्च | - | - |

४.३१ खुद व्यापारिक आम्दानी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|--------------|--------------|
| व्यापारिक सम्पत्तिको फेयर भ्याल्यु परिवर्तन | | - |
| व्यापारिक सम्पत्तिको निसर्गमा लाभ/हानि | - | - |
| व्यापारिक सम्पत्तिको ब्याज आम्दानी | - | - |
| व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी | - | - |
| विदेशी विनिमय कारोबारमा लाभ/हानि | - | - |
| अन्य | - | - |
| जम्मा खुद व्यापारिक आम्दानी | - | - |



४.३२ अन्य सञ्चालन आम्दानी

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|---|--------------|--------------|
| विदेशी विनिमय पुनर्मुल्यांकन लाभ | | |
| धितोपत्र लगानी बिक्रीबाट लाभ/हानि | | |
| लगानी सम्पत्तिमा फेयर भ्याल्यु लाभ/हानि | | |
| इक्विटी उपकरणमा लाभांश | | |
| सम्पत्ति तथा उपकरणको बिक्रीमा लाभ/हानि | | |
| सम्पत्ति लगानी बिक्रीमा लाभ/हानि | | |
| पट्टा सञ्चालन आम्दानी | | |
| सुन र चाँदीको बिक्रीमा लाभ हानि | | |
| अन्य | | |
| जम्मा अन्य सञ्चालन आम्दानी | - | - |

४.३३ ऋण र अन्य नोक्सानको लागि नोक्सानी / फिर्ता

(रकम रु.मा)

| विवरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ |
|--|--------------------|---------------------|
| बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा सापटीमा नोक्सानी व्यवस्था / (फिर्ता) | | - |
| ग्राहकलाई दिने कर्जा तथा सापटीमा नोक्सानी व्यवस्था / (फिर्ता) | २६७,९६४,१९३ | (१६,०२४,८६५) |
| वित्तीय लगानीमा नोक्सानी व्यवस्था / (फिर्ता) | | - |
| बैंक तथा वित्तीय संस्थाको मौज्दातमा नोक्सानी व्यवस्था / (फिर्ता) | | - |
| सम्पत्ति र उपकरणमा नोक्सानी व्यवस्था / (फिर्ता) | | - |
| साख र अमूर्त सम्पत्तिमा नोक्सानी व्यवस्था / (फिर्ता) | | - |
| लगानी सम्पत्तिमा नोक्सानी व्यवस्था / (फिर्ता) | ७,२९९,९८६ | (४८,७५२,७८८) |
| अन्य सम्पत्तिमा नोक्सानी व्यवस्था / (फिर्ता) | - | - |
| जम्मा | २७५,२६४,१७९ | (६४,७७७,६५३) |



४.३४ कर्मचारी खर्च

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---------------------------------|----------------|----------------|
| तलब | १११,४११,१७२.३५ | १०३,४८९,३१५.०८ |
| भत्ता | ६९,९०३,६८५.८४ | ७३,१५१,८३९.२४ |
| उपदान खर्च | १८,९०६,०४५.०० | १०,६०४,६७५.०० |
| संचय कोष | ११,१२७,९२१.८१ | १०,३४८,९३१.५० |
| पोसाक | ३,७७५,७६५.०० | ३,५१७,५७८.०८ |
| तालिम तथा वृद्धि विकास खर्च | १,९७०,५६६.७५ | ३,०२२,०३६.१६ |
| बिदाको नगद भुक्तानी | (३,७४७,९१९.००) | १९,८४०,८५३.०० |
| उपचार | १२,८१६,१८८.०० | ११,८४९,६८५.९९ |
| बीमा | ८६३,६२५.९१ | ५६५,७५०.३३ |
| कर्मचारीलाई प्रोत्साहन खर्च | १३४,१२४.०० | १२०,७८९.०० |
| नगद शेयरमा आधारित भुक्तानी | | ० |
| पेन्सन भुक्तानी | | ० |
| NFRS अन्तर्गतको वित्तीय खर्च | १४२३१३४८.८७ | -९४५८४९७.४४ |
| कर्मचारीसँग सम्बन्धित अन्य खर्च | | ० |
| जम्मा | २४१,३९२,५२५ | २२७,०५२,९५६ |
| कर्मचारी बोनस | ११९,८५१,३७५.७९ | ७६,४५१,१३४.८३ |
| कुल जम्मा | ३६१,२४३,९०० | ३०३,५०४,०९१ |

४.३५ अन्य सञ्चालन खर्च

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|------------------------------------|--------------|-------------|
| सञ्चालकहरूको भत्ता | १,८७८,०००.०० | - |
| सञ्चालकहरूको अन्य खर्च | ४,९५१,४३१.३४ | ५,५४५,८४१ |
| लेखापरीक्षकको पारिश्रमिक | १,९४४,६००.०० | - |
| लेखापरीक्षकसम्बन्धी अन्य खर्च | १०८,५८०.०० | २,०२०,१०४ |
| पेशागत र कानुनी खर्च | ६६०,०००.०० | ७४१,१०२ |
| कार्यालय प्रशासन खर्च (४.३७ क) | ५०,३१०,६२२ | ५६,०२७,७३५ |
| कार्यालय भाडा खर्च (४.३७ ख) | ८४,४५२,७४४ | ५७,३१९,३७९ |
| लगानी सम्पत्तिको सञ्चालन खर्च | | |
| संस्थागत सामाजिक उत्तरदायित्व खर्च | | - |
| कडा (Onerous) पट्टा व्यवस्था | | - |
| अन्य | | |
| भवनको मर्मत-सम्भार खर्च | - | १,९६७,७५३ |
| सवारी साधनको मर्मत सम्भार खर्च | १,४५४,३१६.४७ | - |
| अन्य मर्मत-सम्भार खर्च | १,४३४,६७६.२५ | - |



| | | |
|--|-----------------------|--------------------|
| कार्यालय सामग्री तथा उपकरण, फर्निचरको मर्मत खर्च | २,१३७,२०९.४२ | १,२१२,५९० |
| शेयर जारी खर्च | | - |
| निक्षेप सुरक्षण | | - |
| जम्मा | १४९,३३२,१७९.९६ | १२४,८३४,५०४ |

४.३५(क) कार्यालय प्रसाशन खर्च

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---------------------------------------|-------------------|-------------------|
| बीमा | १,७७५,६७६ | १,७४८,९०२ |
| पोस्टेज, टेलेक्स, टेलिफोन तथा फ्याक्स | ७,०३६,३०४ | ३,४५९,०८८ |
| मसलन्द र छपाइ | ६,०९४,८६५ | ४,८१०,२१३ |
| पत्रपत्रिका तथा पुस्तक | ३४४,९७७ | ४२३,११६ |
| विज्ञापन | १,९०८,१५४ | १,०११,०७४ |
| भ्रमण भत्ता र खर्च | ३,०३६,६२७ | ४,८५२,४४६ |
| इन्धन | ३,०१६,२३६ | २,२९१,९९२ |
| मनोरन्जन खर्च | | - |
| वार्षिक साधारणसभा खर्च | १,६७७,५०७ | ३,१८६,९६१ |
| वार्षिक शुल्कहरु | | - |
| कार्यालय खर्च | | - |
| अन्य समितिको बैठक भत्ता | ७१९,००७ | ९७३,५८५ |
| विविध | २४,७०१,२६९ | ३३,२७०,३५७ |
| जम्मा | ५०,३१०,६२२ | ५६,०२७,७३५ |

४.३५(ख) सञ्चालन पट्टा खर्च

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---------------|-------------------|-------------------|
| घरभाडा खर्च | ३५,३३६,६८४ | २१,०२१,८८८ |
| विद्युत् खर्च | ५,५२५,४६८ | ३,८२०,५२४ |
| सुरक्षा खर्च | ४३,५९०,५९२ | ३२,४७६,९६८ |
| जम्मा | ८४,४५२,७४४ | ५७,३१९,३७९ |

४.३६ हासकट्टी र परिशोधन

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--------------------------------|-------------------|-------------------|
| सम्पत्ति र उपकरणमा हासकट्टी | २५,०८२,७९१ | १६,८३६,०३५ |
| लगानी भएको सम्पत्तिमा हासकट्टी | | - |
| अमूर्त सम्पत्तिमा परिशोधन | ९,२५४,३९८ | ८,४२३,३४४ |
| जम्मा | ३४,३३७,१८९ | २५,२५९,३७९ |



४.३७ गैरसञ्चालन आम्दानी

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|---------------------------|-------------|--------------|
| अपलेखन गरिएको कर्जा असुली | | |
| अन्य आम्दानी | ५७८,६७५ | २,५७६,३६३.१३ |
| जम्मा | ५७८,६७५ | २,५७६,३६३ |

४.३८ गैरसञ्चालन खर्च

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|----------------------|-------------|-------------|
| कर्जा अपलेखन | | |
| रिडन्डेन्सी व्यवस्था | | |
| पुनर्संरचनाको खर्च | | |
| अन्य खर्च | - | १३,७४५ |
| जम्मा | - | १३,७४५ |

४.३९ आयकर खर्च

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|-------------|-------------|
| हालको कर खर्च | १०६,९५३,७६६ | ८१,६२९,९०० |
| यस वर्ष | १०६,९५३,७६६ | ८१,६२९,९०० |
| गत वर्षका लागि समायोजन | - | - |
| स्थगन कर खर्च | १,७७३,२१० | ११,१२४,०६५ |
| अल्पकालीन भिन्नताहरूको सुरुवात र रिभर्सल | १,७७३,२१० | ११,१२४,०६५ |
| करको दरमा आएको परिवर्तन | - | - |
| पहिले लेखाइकन नगरिएको कर नोक्सानी | - | - |
| जम्मा कर खर्च | १०८,७२६,९७६ | ९२,७५३,९६६ |

यस शीर्षकमा खुद करयोग्य नाफामा लामो आयकर रकमको पहिचान र प्रस्तुति गरिएको छ । यस खाता शीर्षकमा चालू कर खर्च, डिफर्ड कर खर्च/कर आय समावेश गरिएको छ ।

४.३९.१ कर खर्च र लेखा मुनाफाको मिलाप

(रकम रु.मा)

| विवरण | यस वर्ष रु. | गत वर्ष रु. |
|--|---------------|-------------|
| करअधिको नाफा | १,०६४,३२२,८१३ | ८५६,८३५,८२१ |
| १० प्रतिशतको करको दरले हुने कर रकम | १०६,४३२,२८१ | ८५,६८३,५८२ |
| जोड्ने : करका निमित्त घटाउन नमिल्ने खर्चहरूले करमा पर्ने असर | २,२९४,६९४ | ७,०७०,३८४ |
| घटाउने : छुट आयमा पर्ने करको असर | | |
| जोड्ने/घटाउने :अन्य वस्तुहरूको करमा असर | | |
| कुल आय कर खर्च | १०८,७२६,९७६ | ९२,७५३,९६६ |
| प्रभावकारी करको दर | | |



५.५ शेयर विकल्प र शेयरमा आधारित भुक्तानी

सहकारी बैंकसँग कर्मचारीलाई शेयर विकल्प दिने नीति छैन । यसै गरी, वर्षभरि बैंकले शेयर जारी गरेर कुनै पनि भुक्तानी दिएको छैन ।

५.६ सम्भावित दायित्व र प्रतिबद्धता

सम्भावित दायित्व र प्रतिबद्धताको विवरण नोट नं ४.२८ मा दिइएको छ ।

५.७ सम्बन्धित पक्ष प्रकटीकरण

नेपाल लेखा मापदण्ड (NAS 24) अन्तर्गतको आवश्यकता अनुसार बैंकले निम्न लिखित पक्षहरूलाई सम्बन्धित पक्ष लेखाङ्कन गरेको छ ।

क. सञ्चालकहरू

ख. उच्च व्यवस्थापनमा रहेका पदाधिकारीहरू

ग. सञ्चालक र उच्च व्यवस्थापनमा रहेका पदाधिकारीहरूका नातेदार

| आ.व २०७७/०७८ | आ.व २०७६/०७७ | आ.व २०७५/०७६ |
|-------------------------------|-----------------------------|-----------------------------|
| सञ्चालकहरू | सञ्चालकहरू | सञ्चालकहरू |
| श्री के.बी. उप्रेती | श्री के.बी. उप्रेती | श्री के.बी. उप्रेती |
| श्री रमेशप्रसाद पोखरेल (पदेन) | श्री सरिता तिमिसिना भट्टराई | श्री सरिता तिमिसिना भट्टराई |
| श्री सरिता तिमिसिना भट्टराई | श्री हरिहरनाथ योगी | श्री हरिहरनाथ योगी |
| श्री हरिहरनाथ योगी | श्री राम बहादुर जि.सी. | श्री रामबहादुर जि.सी. |
| श्री राम बहादुर जि.सी. | श्री रामहरी बजगाँई | श्री रामहरी बजगाँई |
| श्री रामहरि बजगाँई | श्री ज्ञान बहादुर तामाङ्ग | श्री ज्ञानबहादुर तामाङ्ग |
| श्री ज्ञानबहादुर तामाङ्ग | श्री अमृता सुब्बा | श्री अमृता सुब्बा |
| श्री अमृता सुब्बा | श्री पार्वती थापा मगर | श्री पार्वती थापा मगर |
| श्री पार्वती थापा मगर | श्री केदार मानन्धर | श्री केदार मानन्धर |
| श्री केदार मानन्धर | श्री धुवनारायण यादव | श्री धुवनारायण यादव |
| श्री धुवनारायण यादव | श्री महेन्द्रकुमार गिरी | श्री महेन्द्रकुमार गिरी |
| श्री महेन्द्रकुमार गिरी | श्री माधवलाल देवकोटा | श्री माधवलाल देवकोटा |
| श्री माधवलाल देवकोटा | श्री विश्वनाथ मण्डल | श्री विश्वनाथ मण्डल |
| श्री विश्वनाथ मण्डल | श्री शिवा थापा | श्री शिवा थापा |
| श्री शिवा थापा | श्री विजया धिताल | श्री विजया धिताल |
| श्री विजया धिताल | | |



| आ.व २०७७/०७८ | आ.व २०७६/०७७ | आ.व २०७५/०७६ |
|---|---|---|
| व्यवस्थापन तहका पदाधिकारीहरू | | |
| बद्रीकुमार गुरागाई, प्रमुख कार्यकारी अधिकृत | बद्रीकुमार गुरागाई, प्रमुख कार्यकारी अधिकृत | बद्रीकुमार गुरागाई, प्रमुख कार्यकारी अधिकृत |
| किशोरप्रसाद बिमली, नायब महाप्रबन्धक | रामबाबु आचार्य, प्रबन्धक | हरि कृष्ण सापकोटा, नायब महाप्रबन्धक |
| राजेश श्रेष्ठ, सहायक महाप्रबन्धक | मोहनबहादुर कार्की, प्रबन्धक | रामबाबु आचार्य, प्रबन्धक |
| रामबाबु आचार्य, वरिष्ठ प्रबन्धक | प्रमोदकुमार घिमिरे, प्रबन्धक | मोहनबहादुर कार्की, प्रबन्धक |
| मोहनबहादुर कार्की, प्रबन्धक | भरतकुमार चिमरिया, प्रबन्धक | प्रमोदकुमार घिमिरे, प्रबन्धक |
| प्रमोदकुमार घिमिरे, प्रबन्धक | नवीनकुमार कार्की, प्रबन्धक | भरतकुमार चिमरिया, प्रबन्धक |
| भरतकुमार चिमरिया, प्रबन्धक | मधु रायमाझी, वरिष्ठ अधिकृत | नवीनकुमार कार्की, सहायक प्रबन्धक |
| नवीनकुमार कार्की, प्रबन्धक | | मधु रायमाझी, वरिष्ठ अधिकृत |
| मधु रायमाझी, वरिष्ठ अधिकृत | | |



विगत आर्थिक वर्षहरूमा सञ्चालक समितिका सदस्यलाई प्रदान गरिएको भत्ता तथा सुविधा

| विवरण | आ.व २०७७/०७८ | आ.व २०७६/०७७ | आ.व २०७५/०७६ |
|----------------------------|--------------|--------------|--------------|
| सञ्चालक | | | |
| सञ्चालक बैठक भत्ता | १,८७८,०००.०० | १,२८८,०००.०० | ८३३,०००.०० |
| सञ्चालक सम्बन्धी अन्य खर्च | ८४२,३२३.०० | ४,२५७,८४९.०० | ३,८१७,७४९.०० |
| अन्य | ४,१०९,१०८.०० | | |
| | ६,८२९,४३१.०० | ५,५४५,८४९.०० | ४,६५०,७४९.०० |

कार्यकारी प्रमुख तथा व्यवस्थापनका अन्य पदाधिकारीहरूलाई भुक्तानी गरिएको तलब, भत्ता तथा सुविधाको विवरण:

| क्र.सं. | सुविधा | आ.व. २०७७/७८ |
|---------|----------------|---------------|
| १ | तलब | १६,४१९,१०८.०० |
| २ | भत्ता | ३,१०३,८२१.६० |
| ३ | संचय कोष कट्टी | ७,१३७,७९६.०० |
| ४ | बोनस | ५,२६०,२३५.१५ |
| ५ | बिदा | ७,५१५,१०६.४९ |
| | जम्मा | ३९,४३६,०६७.२४ |

उपर्युक्त बाहेक औषधी उपचार खर्च, दुर्घटना बीमा, मोबाइल खर्च, इन्धन खर्च तथा सवारीसाधन मर्मत खर्च बैंकको कर्मचारी विनियमावली बमोजिम प्रदान गरिएको छ ।

५.८ शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम

| आर्थिक वर्ष | बुझिलिन बाँकी रहेको लाभांश रकम रु. (कर कट्टी अघि) |
|-------------|---|
| २०७३/७४ | - |
| २०७४/७५ | - |
| २०७५/७६ | - |
| २०७६/७७ | - |
| जम्मा | - |

५.९ मर्जर तथा प्राप्ति (Merger and Acquisition)

वर्षभरिमा कुनै पनि मर्जर तथा प्राप्ति भएका छैनन् ।

५.१० संस्थाको समावेश नगरिएका अतिरिक्त प्रकटीकरण

केही नरहेको ।

५.११ रिपोर्टिङ मितिपछिका घटनाहरू

बैंकले रिपोर्टिङ अवधि सकिएपछि समायोजन वा गैरसमायोजन घटनाहरूका रूपमा योग्य तथा सम्भावित प्रभाव पार्न सक्ने घटनाहरूको अनुगमन र विश्लेषण गरेको छ । सबै समायोजन घटनाहरू अतिरिक्त प्रकटीकरणका साथ विवरणमा समावेश गरिएको छ र गैरसमायोजन घटनाहरू सम्भावित वित्तीय प्रभाव सकेसम्म नोटमा खुलाइएको छ ।



5.11 Disclosure of effect of transition from previous GAAP to NFRSs

5.11.1. Reconciliation of equity

| Particulars | Explanatory Note | As at 01.04.2076 (Date of Transition) | As at 31.03.2077 (End of last period presented under previous GAAP) | As at 31.03.2078 |
|---|------------------|--|--|----------------------|
| Total equity under Previous GAAP | | 2,242,737,196 | 3,266,072,223 | 4,347,794,813 |
| Adjustments under NFRSs: | | | | |
| Impairment on loan and advances | | - | - | - |
| Fair value & employees benefit accounting of staff loan | | - | - | |
| Lease accounting | | - | - | |
| Measurement of investment securities measured at fair value | | - | - | |
| Measurement of investment securities measured at fair value in associates | | - | - | - |
| Dividend Income from Associates | | | | |
| Revaluation of property & equipment | | - | | |
| Recognition of investment property | 1 | 70,942,312 | 119,695,100 | 112,395,115 |
| Amortisation of debt securities issued | | - | | |
| Deferred tax | 2 | (17,445,383) | (20,300,951) | (24,087,124) |
| Defined benefit obligation of employees | 3 | 10,217,548 | 123,538 | 44,901,764 |
| Goodwill/Bargain purchase gain | | - | | |
| Interest income | 4 | 72,359,392 | 82,072,428 | 62,637,095 |
| Other | | | | (1,415,574) |
| Proposed Dividend | 5 | 200,090,166 | 277,849,618 | 399,571,224 |
| Total Adjustment to equity | | 336,164,035 | 459,439,732 | 594,002,503 |
| Total Equity under NFRSs | | 2,578,901,231 | 3,725,511,955 | 4,941,797,316 |

Notes

1. Recognition of Non banking assets to investment property.
2. Deferred Tax on all adjustment
3. Leave Expenses & Gratuity expenses is booked as per Actuarial Valuation
4. Accrued Interest Receivable booked on accrual basis which in approximate to Effective Interest Rate
5. Liability Created for Proposed Dividend Reversed



5.11.2. Reconciliation of profit or loss

| Particulars | Explanatory Note | As at 31.03.2077 (End of last period presented under previous GAAP) | As at 31.03.2078 |
|--|------------------|--|--------------------|
| Previous GAAP | | 679,008,217 | 960,871,316 |
| Adjustments under NFRSs: | | | |
| Interest income | 1 | 9,713,035 | (19,435,333) |
| Impairment of loan and advances | | - | - |
| Employees benefit amortisation under staff loan | | | |
| Defined benefit obligation of employee | 2 | 33,858,650 | 24,648,623 |
| Operating lease expense | | | |
| Provision for Investment Property | 3 | 48,752,788 | (7,299,986) |
| Income from Investment in Associates | | - | - |
| Gain on Sales of Share Investment Classified to OCI | | - | - |
| Current Tax on Gain on Sales of Share Investment Classified to OCI | | - | - |
| Dividend from Associates | | - | - |
| Amortisation expense of debt securities | | - | - |
| Other operating income | | - | - |
| Interest expense | | - | - |
| Depreciation & Amortisation | | - | - |
| Share Issue Expenses Directly change to equity | | | |
| Share Issue Expenses Directly change to equity- Tax Impact | | | |
| Others | 4 | - | (1,415,574) |
| Deferred Tax | 5 | (7,250,834) | (1,773,210) |
| Total Adjustment to profit or loss | | 85,073,639 | (5,275,478) |
| Profit or loss under NFRSs | | 764,081,856 | 955,595,838 |
| Other Comprehensive Income | | (39,557,394) | 18,116,643 |
| Total Comprehensive income under NFRSs | | 724,524,462 | 973,712,481 |

Notes

1. Accrued Interest Receivable booked on accrual basis which in approximate to Effective Interest Rate
2. Leave Expenses & Gratuity is booked as per Actuarial Valuation
3. Incremental investment property recognised to Profit/Loss statement.
4. Provision for current tax & employee bonus
5. Deferred Tax on all adjustment



5.11.3. Effect of NFRSs adoption for the statement of financial position
Particulars

| Assets | Explanatory Note | As at 01.04.2076 (Date of Transition) | | | As at 31.03.2077 (End of last period presented under previous GAAP) | | | As at 31.03.2078 | | |
|--|-------------------------|--|-------------------------------------|-------------------------|--|-------------------------------------|---------------------------|-------------------------|-------------------------------------|---------------------------|
| | | Previous GAAP | Effect of Transition to NFRS | Opening NFRS SFP | Previous GAAP | Effect of Transition to NFRS | Amount as per NFRS | Previous GAAP | Effect of Transition to NFRS | Amount as per NFRS |
| Cash and Cash Equivalents | | 319,541,884 | - | 319,541,884 | 527,870,899 | - | 527,870,899 | 1,084,829,991 | - | 1,084,829,991 |
| Due from Nepal Rastra Bank | | 140,100,000 | - | 140,100,000 | 259,255,200 | - | 259,255,200 | 339,303,079 | - | 339,303,079 |
| Placement with Bank and Financial Institutions | 1 | 11,031,986,448 | (115,000) | 11,031,871,448 | 22,807,156,767 | (115,000) | 22,807,041,767 | 33,697,531,303 | (115,000) | 33,697,416,303 |
| Derivative Financial Instruments | | - | - | - | - | - | - | - | - | - |
| Other Trading Assets | | - | - | - | - | - | - | - | - | - |
| Loans and Advances to BFIs | | - | - | - | - | - | - | - | - | - |
| Loans and Advances to Customers | 2 | 19,022,011,422 | 72,359,392 | 19,094,370,814 | 26,698,595,890 | 82,072,428 | 26,780,668,318 | 35,181,193,781 | 62,637,095 | 35,243,830,875 |
| Investment Securities | 3 | - | 115,000 | 115,000 | - | 115,000 | 115,000 | - | 115,000 | 115,000 |
| Current Tax Assets | | - | - | - | - | - | - | - | - | - |
| Investment in Subsidiaries | | - | - | - | - | - | - | - | - | - |
| Investment in Associates | | - | - | - | - | - | - | - | - | - |
| Investment Property | 4 | - | 70,942,312 | 70,942,312 | - | 119,695,100 | 119,695,100 | - | 112,395,115 | 112,395,115 |
| Property and Equipment | | 181,729,342 | - | 181,729,342 | 182,838,363 | 530,747 | 183,369,109 | 460,197,781 | 4,597,976 | 464,795,757 |
| Goodwill and Intangible Assets | | - | - | - | - | - | - | - | - | - |
| Deferred Tax Assets | | - | - | - | - | - | - | - | - | - |
| Other Assets | | 177,875,732 | (5,697,739) | 172,177,993 | 414,743,240 | (201,248,872) | 213,494,367 | 863,410,880 | (369,051,644) | 494,359,236 |
| Total Assets | | 30,873,244,828 | 137,603,965.37 | 31,010,848,793 | 50,890,460,359 | 1,049,402 | 50,891,509,762 | 71,626,466,814 | (189,421,459) | 71,437,045,355 |
| Liabilities | Explanatory Note | As at 01.04.2076 (Date of Transition) | | | As at 31.03.2077 (End of last period presented under previous GAAP) | | | As at 31.03.2078 | | |
| | | Previous GAAP | Effect of Transition to NFRS | Opening NFRS SFP | Previous GAAP | Effect of Transition to NFRS | Amount as per NFRS | Previous GAAP | Effect of Transition to NFRS | Amount as per NFRS |



5.11.4. Effect of NFRSs adoption for statement of profit or loss and other comprehensive income

| Particulars | Explanatory Note | As at 31.03.2077 (End of last period presented under previous GAAP) | | |
|---|------------------|---|------------------------------|----------------------|
| | | Previous GAAP | Effect of Transition to NFRS | Amount as per NFRS |
| Interest Income | 1 | 3,532,988,260 | 254,538 | 3,533,242,798 |
| Interest Expense | | (2,425,069,786) | - | (2,425,069,786) |
| Net Interest Income | | 1,107,918,474 | (254,538) | 1,108,173,012 |
| Fee and Commission Income | 2 | 1,937,617 | 132,982,896 | 134,920,513 |
| Fee and Commission Expense | | - | - | - |
| Net Fee and Commission Income | | 1,937,617 | (132,982,896) | 134,920,513 |
| Net Interest, Fee and Commission Income | | 1,109,856,091 | (133,237,434) | 1,243,093,525 |
| Net Trading Income | | - | - | - |
| Other Operating Income | 2 | 132,982,896 | (132,982,896) | - |
| Total Operating Income | | 1,242,838,987 | (254,538) | 1,243,093,525 |
| Impairment Charge/ (Reversal) for Loans and Other Losses | 3 | (16,024,865) | (48,752,788) | (64,777,653) |
| Net Operating Income | | 1,258,863,852 | (49,007,326) | 1,307,871,178 |
| Operating Expense | | | | |
| Personnel Expenses | 4 | 346,821,238 | (43,317,147) | 303,504,091 |
| Other Operating Expenses | | 124,834,504 | - | 124,834,504 |
| Depreciation & Amortisation | | 25,259,379 | - | 25,259,379 |
| Operating Profit | | 761,948,731 | (92,324,473) | 854,273,204 |
| Non Operating Income | | 2,576,363 | - | 2,576,363 |
| Non Operating Expense | | 13,745 | - | 13,745 |
| Profit Before Income Tax | | 764,511,348 | (92,324,473) | 856,835,821 |
| Income Tax Expense | | | | |
| Current Tax | | 81,629,900 | - | 81,629,900 |
| Deferred Tax | 5 | 3,873,231 | 7,250,835 | 11,124,065 |
| Profit for the Period | | 679,008,217 | (85,073,638) | 764,081,856 |
| Other Comprehensive Income, Net of Income Tax | | | | |
| a) Items that will not be reclassified to profit or loss | | | | |
| • Gains/(losses) from investment in equity instruments measured at fair value | | - | - | - |
| • Gains/(losses) on revaluation | | - | - | - |
| • Actuarial gain/(losses) on defined benefit plans | 6 | - | (43,952,660) | (43,952,660) |
| • Income tax relating to above items | 7 | - | 4,395,266 | 4,395,266 |
| Net other comprehensive income that will not be reclassified to profit or loss | | - | (39,557,394) | (39,557,394) |



| | | | | |
|---|--|--------------------|----------------------|--------------------|
| b) Items that are or may be reclassified to profit or loss | | | | |
| • Gains/(losses) on cash flow hedge | | - | - | - |
| • Exchange gains/(losses)(arising from translating financial assets of foreign operation) | | - | - | - |
| • Income tax relating to above items | | - | - | - |
| • Reclassify to profit or loss | | - | - | - |
| Net other comprehensive income that are or may be reclassified to profit or loss | | - | - | - |
| c) Share of other comprehensive income of associate accounted as per equity method | | | | |
| Other Comprehensive Income for the Period, Net of Income Tax | | - | (39,557,394) | (39,557,394) |
| Total Comprehensive Income for the Period | | 679,008,217 | (124,631,032) | 724,524,462 |

Notes

- 1) Interest Receivable on loan has been booked on accrual basis and interest difference in staff loan has also been charged.
- 2) Reclassification of Financial Figures under different head in NFRS
- 3) Reversal of Loan loss provision on Investment Property (erstwhile Non Banking Assets)
- 4) Bonus has been charged as staff expense and finance cost of staff loan has also been charged.
- 5) Deferred Tax effect of all adjustment presented in statement of profit or loss
- 6) Actuarial Gain/loss of Grauity as per actuary report recognised in OCI
- 7) Deferred tax effect of actuarial gain/loss on gratuity expenses.

5.11.5. Effect of NFRSs adoption for statement of cash flows

| Particulars | Explanatory Note | As at 31.03.2077 | | |
|--|------------------|----------------------|------------------------------|-----------------------|
| | | Previous GAAP | Effect of Transition to NFRS | Amount as per NFRS |
| Net cash flows from operating activities | 1 | (1,138,390,748) | 12,891,768,827 | 11,753,378,079 |
| Net cash flows from investing activities | 2 | (18,041,551) | (54,768,255) | (72,809,806) |
| Net cash flows from financing activities | 3 | 429,086,833 | (7,000,571.16) | 422,086,262 |
| Net increase/(decrease) in cash and cash equivalent | | (727,345,466) | 12,830,000,000 | 12,102,654,535 |
| Effect of exchange rate fluctuations on cash and cash equivalents held | | - | - | - |
| Cash and cash equivalent at the beginning of the period | 4 | 9,461,513,332 | 2,030,000,000 | 11,491,513,332 |
| Cash and cash equivalent at the end of the period | | 8,734,167,866 | 14,860,000,000 | 23,594,167,867 |

Notes:

- 1) Money at call treated as cash and cash equivalents in NFRS, Investment securities classified as investment activity in NFRS
- 2) Investment securities classified as investment activity in NFRS
- 3) No Adjustment
- 4) Money at Call treated as Cash and Cash Equivalents and Short term borrowing treated as short term liability under NFRS

5.3 Classification of Financial assets & financial liabilities

The financial assets and liabilities are classified in Amortised Cost, fair value through profit and loss and fair value through other comprehensive income. The following table exhibit the classification of financial assets and liabilities:



As on ASHAD 2078

| Financial Assets | Amortized Cost | Fair value through other comprehensive income | Fair value through profit or loss | Total |
|--|-----------------------|---|-----------------------------------|-----------------------|
| Cash and Cash Equivalents | 1,084,829,991 | | | 1,084,829,991 |
| Due from Nepal Rastra Bank | 339,303,079 | | | 339,303,079 |
| Placement with Bank and Financial Institutions | 33,697,416,303 | | | 33,697,416,303 |
| Derivative Financial Instruments | - | | | - |
| Other Trading Assets | - | | | - |
| Loans and Advances to BFIs | 35,243,830,875 | | | 35,243,830,875 |
| Loans and Advances to Customers | - | | | - |
| Investment Securities | 115,000 | - | | 115,000 |
| Investment in Subsidiaries | | | | - |
| Investment in Associates | | | | - |
| Investment Property | 112,395,115 | | | 112,395,115 |
| Other Assets | 750,485,232 | | | 750,485,232 |
| Total Financial Assets | 71,228,375,594 | - | - | 71,228,375,594 |
| Financial Liabilities | Amortized Cost | Fair value through profit or loss (FVTPL) | | Total |
| | | Held for trading | Designated at FVTPL | |
| Due to Bank and Financial Institutions | - | | | - |
| Due to Nepal Rastra Bank | - | | | - |
| Derivative Financial Instruments | - | | | - |
| Deposits from Customers | 66,342,019,695 | | | 66,342,019,695 |
| Borrowings | 152,827,972 | | | 152,827,972 |
| Other Liabilities | 233,665,184 | | | 233,665,184 |
| Total Financial Liabilities | 66,728,512,851 | - | - | 66,728,512,851 |



श्री राष्ट्रिय सहकारी बैंक लिमिटेड

केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर

जोखिम भारित सम्पत्ति विवरण तालिका (२०७८ आषाढ मसान्त)

| (क) वासलातभित्रका सम्पत्तिहरू (On-Balance-sheet Assets) | भार | चालू वर्षको यस त्रैमास | | गत वर्षको यस त्रैमास | |
|--|-----|------------------------|----------------------|----------------------|----------------------|
| | | रकम | जोखिम भारित सम्पत्ति | रकम | जोखिम भारित सम्पत्ति |
| नगद मौज्जात | ० | १,०८४,८२९,९९१ | - | ५२७,८७०,८९९ | - |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात | ० | ३३९,३०३,०७९ | - | २५९,२५५,२०० | - |
| नेपाल सरकारको सुरक्षणपत्रमा गरेको लगानी | ० | | - | | - |
| नेपाल राष्ट्र बैंक ऋणपत्रमा गरेको लगानी | ० | | - | | - |
| आफ्नै मुद्दती रसिदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरेको मुद्दती रसिद धितो कर्जा | ० | ७९०,२७६,७३८ | - | | - |
| सरकारी सुरक्षणपत्रको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरेको कर्जा | ० | | - | | - |
| सरकारी सुरक्षणपत्रको पाउनुपर्ने ब्याज रकम (Accrued Interest) | ० | | - | | - |
| स्वदेशी बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्जात/मुद्दती रसिदको दाबी (Claims) | २० | ४३,८६७,४१६,३०३ | ८,७७३,४८३,२६१ | ७,९४७,०४१,७६७ | १,५८९,४०८,३५३ |
| अन्य बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती रसिदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरेको मुद्दती रसिद धितो कर्जा | २० | | - | | - |
| मागेको बखत प्राप्त हुने रकम (Money at Call) | २० | | - | | - |
| अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) इजाजतपत्रप्राप्त संस्थाको ग्यारेन्टीमा गएको कर्जा | २० | | - | | - |



| | | | | | |
|---|-----|-----------------------|-----------------------|-----------------------|-----------------------|
| अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) बैंकमा गरेको अन्य लगानी | २० | | | - | - |
| अन्तर बैंक सापटी | २० | | | - | - |
| शेयर, डिबेन्चर/बन्डमा भएको लगानी | १०० | ११५,००० | ११५,००० | ११५,००० | ११५,००० |
| अन्य लगानीहरू | १०० | ९,५९०,०००,००० | ९,५९०,०००,००० | १४,८६०,०००,००० | १४,८६०,०००,००० |
| कर्जा, सापट तथा विल्स खरिद/डिस्काउन्टसमेत (कुल रकम) | १०० | ३५,१२०,२३२,२८८ | ३५,१२०,२३२,२८८ | २६,२८२,२४०,७७६ | २६,२८२,२४०,७७६ |
| स्थिर सम्पत्तिहरू | १०० | ४६४,७९५,७५७ | ४६४,७९५,७५७ | १८२,८३८,३६३ | १८२,८३८,३६३ |
| पाउनुपर्ने अन्य खुद ब्याज रकम | १०० | १३,०२१,४०७ | १३,०२१,४०७ | १०२,०८६,२४४ | १०२,०८६,२४४ |
| गैरबैंकिङ सम्पत्ति | १०० | | | - | |
| अन्य सबै सम्पत्तिहरू (खुद अग्रिम कर दाखिलाबाहेक) | १०० | ११८,२५८,०६७ | ११८,२५८,०६७ | २१४,९९६,०१८ | २१४,९९६,०१८ |
| (क) जम्मा | | ९१,३८८,२४८,६२९ | ५४,०७९,९०५,७७९ | ५०,३७६,४४४,२६८ | ४३,२३१,६८४,७५४ |
| (ख) वासलातबाहिरका कारोबारहरू (Off Balance Sheet Items) | | | | | |
| जमानत | १०० | | | | |
| अपरिवर्त्य कर्जा प्रतिबद्धता(Irrevocable loan commitment) | १०० | | | | |
| आयकरबापत सम्भावित दायित्व | १०० | | | | |
| Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरू | १०० | | | | |
| चुक्ता वा भुक्तान हुन बाँकी शेयर लगानी | १०० | | | | |
| भुक्तानीको लागि दाबी परेको जमानत | २०० | | | | |
| संस्थाउपर दाबी परेको तर संस्थाले स्वीकार नगरेको दायित्वहरू | २०० | | | | |
| ख जम्मा | | | | | |
| कुल जोखिम भारित सम्पत्ति(क)+(ख) | | ९१,३८८,२४८,६२९ | ५४,०७९,९०५,७७९ | ५०,३७६,४४४,२६८ | ४३,२३१,६८४,७५४ |



श्री राष्ट्रिय सहकारी बैंक लिमिटेड

केन्द्रीय कार्यालय, कुण्डोल ललितपुर
२०७८ आषाढ मसान्तको पुँजीकोष तालिका

| विवरण | वालू वर्षको यस त्रैमास | गत वर्षको यस त्रैमास |
|--|------------------------|----------------------|
| (क) प्राथमिक पुँजी | ४,३५१,४६४,८५८ | ३,२६५,९९७,४८३ |
| १) चुक्ता पुँजी (साधारण शेयर) | २,८७३,२७१,४०० | २,२२३,८९९,३०० |
| २) प्रस्तावित बोनस शेयर | | |
| ३) शेयर प्रिमियम | | |
| ४) फिर्ता नहुने अग्राधिकार शेयर | | |
| ५) साधारण जगेडा कोष | ८००,५५२,८०७ | ५५९,६५३,८४८ |
| ६) सञ्चित नाफा / (नोक्सान) | १६९,१२२,०७२ | १६८,९१६,७६७ |
| ७) वासलातमा देखाइएको चालू आ.व.को नाफा-नोक्सान हिसाबको रकम | - | - |
| ८) पुँजी फिर्ता जगेडा कोष | १७९,१७४,२२० | १२७,३१४,०४१ |
| ९) पुँजी समायोजन कोष | | |
| १०) कलस इन एडभान्स | | |
| ११) अन्य स्वतन्त्र कोषहरू | ३२९,३४४,३५९ | १८६,२४५,८९७ |
| घटाउने : | | |
| - ख्याति (Goodwill) बापतको रकम | | |
| - स्थगन कर सम्पत्ति | - | ३२,३७० |
| - सीमाभन्दा बढी शेयर, सुरक्षणपत्रमा लगानी गरिएको रकम | | |
| - वित्तीय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम | | |
| - अवास्तविक सम्पत्ति | | |
| - यस बैंकको निर्देशन पालना नगरी स्वप्रयोजनका लागि घरजग्गा खरिद गरेको रकम | | |
| - प्रचलित ऐन तथा कानूनले प्रतिबन्ध गरेका व्यक्ति तथा समूहहरूलाई प्रदान गरेको कर्जा तथा सुविधाहरू | | |
| (ख) पूरक पुँजी | ४६७,४८१,३४९ | २९६,४५५,५७० |



| | | |
|--|---------------|---------------|
| १) असल कर्जाका लागि गरेको कर्जा नोक्सानी व्यवस्था | ४६७,४७१,३४९ | २६७,७५९,५०० |
| २) अतिरिक्त कर्जा नोक्सानी व्यवस्था | - | २८,६८६,०७० |
| ३) हाइब्रिड पुँजी उपकरणहरू | | |
| ४) सुरक्षण नराखेको सहायक आवधिक ऋण | | |
| ६) सम्पत्ति पूनर्मूल्याङ्कन कोष | | |
| ७) लगानी समायोजन कोष | १०,००० | १०,००० |
| (ग) जम्मा पुँजीकोष (क+ख) | ४,८१८,९४६,२०७ | ३,५६२,४५३,०५३ |
| (घ) जोखिम भारित सम्पत्तिका आधारमा कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष | | |
| पुँजीकोष तोकिएको (८ प्रतिशतले) | ८.९१ | ८.२४ |
| प्राथमिक पुँजी तोकिएको (४ प्रतिशतले) | ८.०५ | ७.५५ |
| पुँजीकोष (अधिक/न्यून) (..... प्रतिशतले) | ०.९१ | ०.२४ |
| प्राथमिक पुँजी (अधिक/न्यून) (..... प्रतिशतले) | ४.०५ | ३.५५ |



आधारभूत लेखा नीतिहरू

१. रिपोर्टिङ संस्था

राष्ट्रिय सहकारी बैंक लि. सहकारी ऐन, २०७४ अन्तर्गत नेपालमा स्थापना भएको सीमित दायित्व भएको निकाय हो। बैंकको रजिस्टर्ड कार्यालयको ठेगाना कुपण्डोल, ललितपुर, नेपाल रहेको छ। यस सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट सहकारी बैंकको इजाजतपत्र प्राप्त गरि बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ। यस सहकारी बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८७ करोड ३२ लाख ७१ हजार ४ सय कायम रहेको छ।

२. वित्तीय लेखाङ्कनका आधारहरू

सहकारी बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरू नेपाल लेखामान बोर्ड (Accounting Standards Board, Nepal (ASBN) बाट जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (Institute of Chartered Accountants of Nepal – ICAN) द्वारा अनुपालनको लागि सूचित गरिएका नेपाल वित्तीय प्रतिवेदन मान (Nepal Financial Reporting Standard (NFRS) मा भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको नम्बर नं. ४, २०७६ मा निर्दिष्ट भएर तयार गरिएका छन्।

२.१ अनुपालनसम्बन्धी उद्घोषण

संगलन वित्तीय विवरणहरू अन्यथा उल्लेख भएका अवस्थाहरूमा बाहेक नेपाल लेखामान बोर्डद्वारा जारी गरिएका लेखानीतिहरू (नेपाल लेखामान मानक तथा नेपाल वित्तीय रिपोर्टिङ मानक), बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ का व्यवस्थाहरू, सहकारी ऐन २०७४, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूका अधिनमा रही तयार पारिएका छन्।

बैंकले नेपाल लेखामान बोर्ड (Accounting Standards Board – ASB) बाट जारी नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard (NFRS) का आधारमा रही २०७७/७८ को वित्तीय विवरण प्रथम पटक तयार पारेको छ।

२.२ सञ्चालक समितिबाट वार्षिक वित्तीय विवरणको स्वीकृति

प्रमुख लेखा नीति तथा खुलासासहितको आ.व.२०७७/७८ को वित्तीय विवरण सञ्चालक समितिको मिति २०७८/०६/१० गते बसेको १८८औं बैठकबाट स्वीकार तथा स्वीकृत गरेको छ। बैंकको वित्तीय विवरण तयारीको जिम्मेवारी सञ्चालक समितिले वहन गर्नेछ। सो स्वीकृत वित्तीय विवरण शेयरधनीबाट स्वीकृत गर्नको लागि आगामी वार्षिक साधारणसभासमक्ष सिफारिस गरिएको छ।

२.३ वित्तीय विवरण तयार पार्ने उत्तरदायित्व

सहकारी ऐन, २०७४ को दफा ७४ अनुसार सहकारी बैंकको वित्तीय विवरण तयार गर्ने अन्तिम जिम्मेवारी सञ्चालक समितिमा निहित रहेको छ। यस सन्दर्भमा सञ्चालक समितिले आफ्नो जिम्मेवारी रहेको व्यहोरा यसै प्रतिवेदनमा प्रस्तुत 'सञ्चालकहरूको जिम्मेवारी सम्बन्धी विवरणमा प्रष्ट छ।

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणमा देहायका विवरणहरू समावेश गरिएका छन् :

- बैंकको आषाढ मसान्त, २०७८ मा कायम वित्तीय अवस्थाको जानकारी प्रदान गर्ने वित्तीय अवस्थाको विवरण (Statement of Financial Position),
- बैंकको आर्थिक वर्ष २०७७/७८ को वित्तीय प्रगतिको जानकारी प्रदान गर्ने नाफा नोक्सान हिसाब तथा अन्य विस्तृत आयको विवरण (Statement of Profit or Loss and Statement of Other Comprehensive Income),
- बैंकको आर्थिक वर्ष २०७७/७८ को नगद प्रवाहको जानकारी प्रदान गर्ने नगद प्रवाह विवरण (Statement of Cash Flows),
- बैंकको आर्थिक वर्ष २०७७/७८ मा जायजेषामा भएको परिवर्तनको जानकारी प्रदान गर्ने इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण (Statement of Changes in Equity), तथा
- बैंकको वित्तीय विवरण तयार गर्दा अवलम्बन गरिएको प्रमुख लेखा नीतिहरू र वित्तीय विवरणसँग सम्बन्धित अन्य सान्दर्भिक जानकारीहरू समेटिएको लेखासम्बन्धी टिप्पणीहरू।



२.४ कार्यात्मक तथा प्रस्तुतीकरण मुद्रा

बैंकको वित्तीय विवरणमा देखाइएका सम्पत्ति तथा दायित्वहरू नेपाली रुपैयाँमा प्रस्तुत गरिएका छन् ।

२.५ अनुमान, धारणा तथा स्वविवेकको प्रयोग (Use of Estimates, Assumptions and Judgments)

NFRS को प्रावधानबमोजिम लेखा नीति अपनाएर वित्तीय प्रतिवेदन बनाउँदा NFRS ले निर्दिष्ट गरेबमोजिम उपयुक्त अनुमान (Estimate), धारणा (Assumption), तथा स्वविवेक (Judgement) हरूलाई आधार बनाइएको हुन्छ । बैंक व्यवस्थापनले उक्त अनुमान, धारणा तथा स्वविवेकको समयानुकूल पुनरावलोकन गरी आवश्यक भएको अवस्थामा NFRS ले निर्देशन गरेअनुसार समायोजन गर्ने गरेको छ ।

यी अनुमानहरू उपलब्ध जानकारी र बैंक व्यवस्थापनको स्वविवेकमा आधारित हुन्छन् । वास्तविक परिमाणहरू मूल्याङ्कन गरेभन्दा फरक पर्न सक्दछन् र कहिलेकाहीँ यस्ता भिन्नताहरू महत्वपूर्ण पनि हुन सक्दछन् । बैंकले पालना गरेको लेखा नीतिहरू र सो नीतिहरूले पार्ने असर सम्बन्धित टिप्पणीमा उल्लेख गरिएको छ ।

बैंकले विभिन्न अनुमान र धारणाहरू क्रमिक रूपमा अभै परिसकृत गर्दै लैजाने छ । धारणा र पद्धतिहरूमा परिमार्जनको परिणामस्वरूप परिवर्तन हुने अनुमानहरू त्यो अवधिमा प्रतिबिम्बित हुन्छ, जुन अवधिमा सोको असर पहिला लागू गरिन्छ । बैंकले अपनाएको लेखाङ्कन अनुमानहरू र सो अनुमानहरूले पार्ने फरक सम्बन्धित टिप्पणीमा उल्लेख गरिएको छ ।

२.५.१ निरन्तरता (Going Concern)

व्यवस्थापनले आफ्नो व्यवसाय निरन्तर रूपमा चलि रहन्छ भन्ने सिद्धान्तलाई अङ्गीकार गरि वित्तीय विवरण तयार गरिएको छ । व्यवसाय भविष्यमा अनवरत रूपमा चलि रहनको लागि व्यवस्थापनसंग पर्याप्त स्रोतहरू छन् भनी विश्वस्त छ । यसका लागि सञ्चालक समितिले नाफा, नगद प्रवाह, पुँजीगत स्रोतहरू जस्ता अवस्थाहरूको भविष्यको प्रक्षेपण गर्नका साथै वर्तमान र भविष्यको अवस्थाहरू विश्लेषण गरेको छ ।

२.६ लेखाङ्कन नीतिमा परिवर्तन

सहकारी बैंकले पहिलो पटक ३१ आषाढ २०७८ देखि नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम वित्तीय विवरण तयार पारेको हो । बैंकले आफ्नो सम्पत्ति र दायित्वलाई नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसार पहिचान गरेको छ र सो अनुसार पहिचान नहुने सम्पत्ति तथा दायित्वलाई पहिचान गरिएको छैन । पहिचान गरिएको सम्पत्ति तथा दायित्वको लेखाङ्कन नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार पारिएको छ ।

२.७ प्रतिवेदन घोषणा

सहकारी बैंकले वित्तीय विवरण तयार गर्नका लागि नेपाल लेखामान बोर्ड (Accounting Standards Board (ASB) बाट १३ सेप्टेम्बर २०१३ मा जारी नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard-NFRS) अङ्गीकार गरेको छ । NFRS ले अन्तर्राष्ट्रिय लेखामान बोर्ड (IASB) ले जारी गरेको अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (IFRS) लाई सबै हिसाबमा सम्बोधन गर्दछ । यद्यपि आईक्यानले NFRS अङ्गीकार गर्दा केही उल्लिखित विकल्पहरू (Carve out) पनि अपनाउनसकिने उल्लेख गरेको छ । आइक्यानले तोकेको Carve Out र त्यसको अनुपालनाको स्थिति यस प्रकार रहेको छ ।

२.७.१ अन्तरिम वित्तीय विवरण (NAS 34: Interim Financial Reporting)

NAS 34 को para 2 को प्रावधानबमोजिम कुनै अवधिको अन्तरिम वित्तीय विवरणहरू प्रकाशित गर्दा सोही अवधिको पछिल्लो आ.व.को वित्तीय विवरणहरूलाई आवश्यकताअनुसार पुनर्लेखन तथा पुनर्वर्गीकरण गर्नुपर्ने आवश्यकता रहेको र सो गर्न अव्यावहारिक भएको अवस्था हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ ।

बैंकले प्रस्तुत वार्षिक वित्तीय विवरण तयार गर्दा उपरोक्त वैकल्पिक व्यवस्थाको अवलम्बन गरेको छ ।



२.७.२. NAS 39 :वित्तीय उपकरण (पहिचान, लेखाङ्कन तथा मापन (कर्जा नोक्सानी व्यवस्था सम्बन्धी)

NAS 39 को Para 63 को व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) कायम गर्दा "Incurred Loss Model" अपनाएर गर्नुपर्ने प्रावधानअनुसार गर्न नसकिने अवस्था हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ । यो अनिवार्य व्यवस्थाअनुसार बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०७६ ७७ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था वा NAS 39 को para 63 बमोजिम आएको कर्जा नोक्सानी व्यवस्थामध्ये जुन बढी हुन्छ सोलाई कर्जा नोक्सानी व्यवस्था गरी लेखाङ्कन गर्नुपर्ने प्रावधान रहेको छ ।

२.७.३. NAS 39 (वित्तीय उपकरण, पहिचान तथा मापन (समायोजित ब्याजदर) (Effective Interest Rate सम्बन्धी)

NAS 39को Para 9को व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट हुने ब्याज आमदानी उक्त लगानी गर्दा प्राप्त सेवा शुल्क र कमिसनलाई समायोजन गरी हुन आउने समायोजित ब्याज दर (Effective Interest Rate) मा गर्नुपर्ने व्यवस्था रहेकोमा सो गर्न अव्यावहारिक हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ ।

उक्त वैकल्पिक व्यवस्थाबमोजिम कर्जा लगानी गर्दा प्राप्त हुने सेवा शुल्क तथा कमिसनलाई कर्जाबाट प्राप्त ब्याज आमदानी लेखाङ्कनको लागि समायोजित ब्याज दरमा समायोजन नगरी प्रोदभावी (Accrual Basis) लेखाङ्कनका आधारमा सो सेवा शुल्क तथा कमिसन आमदानी पाकेकै वर्ष लेखाङ्कन गर्न पाउने हुन्छ ।

सहकारी बैंकले उपर्युक्त वैकल्पिक व्यवस्थाअनुसार कर्जा प्रवाह गर्दा प्राप्त सेवा शुल्क तथा कमिसनलाई समायोजित ब्याज दरमा समायोजन नगरी प्रोदभावी लेखाङ्कनका आधारमा सो आमदानी पाकेकै वर्ष आमदानी जनाएको छ ।

२.७.४. NAS 39 (वित्तीय उपकरण, पहिचान तथा मापन (निष्क्रिय कर्जाबाट हुने ब्याज आमदानी)

NAS 39 को para AG 93 को व्यवस्थाबमोजिम कर्जाबापत प्राप्त हुने साँवा यदि नोक्सानीको कारणले कम भएको अवस्थामा त्यस्तो कर्जाबाट (नोक्सानी व्यवस्था घटाए पछिको रकममा) प्राप्त हुने ब्याज आमदानी उक्त कर्जाबाट भविष्यमा प्राप्त हुने अनुमानित नगद प्रवाह लाई Discount गरी आजको मूल्यमा ल्याउन प्रयोग हुने ब्याजदरकै आधारमा गर्नुपर्ने प्रावधान रहेकोमा सो गर्न अव्यावहारिक हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ ।

उक्त वैकल्पिक व्यवस्थाबमोजिम त्यस्ता कर्जाहरूबाट हुने ब्याज आमदानी कर्जामा हुने नोक्सानी घटाउनुअगावैको कर्जा रकममा ब्याज आमदानी जनाउन सकिने छ । सहकारी बैंकले प्रस्तुत वार्षिक वित्तीय विवरण तयार गर्दा उपर्युक्त वैकल्पिक व्यवस्थाको अवलम्बन गरेको छ ।

२.७.५. NAS 28 Investments in Associates and Joint Ventures (सम्बद्ध र संयुक्त उपक्रम निकायमा गरेको लगानी)

NAS 39 का व्यवस्था बमोजिमसम्बद्ध निकायमा लगानीलाई equity method बाट मूल्याङ्कन गर्नु पर्ने प्रावधान रहेकोमा सो गर्न अव्यावहारिक हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ । जसको कारणले गर्दा cost method बाट सम्बद्ध निकायमा लगानीलाई मूल्याङ्कन गरेको छ ।

यस आर्थिक वर्षमा सहकारी बैंकको कुनै पनि सम्बद्ध निकायमा लगानी रहेको छैन ।

२.८ छुट (Discounting)

गैर चालू सम्पत्ति र दायित्वमा डिस्काउन्टिङको प्रभाव महत्वपूर्ण भएको अवस्थामा लागू गरिएको छ ।



२.९ नेपाल वित्तीय प्रतिवेदनमान कार्यान्वयनको सीमा (Limitation of NFRS implementation)

जानकारी पर्याप्त रूपमा उपलब्ध नभएको अवस्थामा र जानकारी प्राप्त गर्न लाग्ने लागत त्यसको फाइदाभन्दा बढी भएमा नेपाल वित्तीय प्रतिवेदनमान कार्यान्वयनको यस्तो अपवाद सम्बन्धित खण्डहरूमा उल्लेख गरिएको छ ।

प्रमुख लेखा नीतिहरू वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका सर्वमान्य लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा लेखिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ ।

३. प्रमुख लेखामान नीति (Significant Accounting Policies)

सहकारी बैंकले प्रस्तुत वित्तीय विवरण तयार गर्दा अवलम्बन गरेका प्रमुख लेखा नीतिहरू निम्नबमोजिम रहेका छन्

३.१ मापनको आधार

वित्तीय विवरणहरू निरन्तरताको आधार (Going Concern) मा तयार पारिएका छन्, जहाँ लेखाका नीतिहरू मान्यताको आधारमा अनवरत रूपमा लागू गरिएका छन् । फरक भएको खण्डमा विशेष रूपमा खुलाईएको छ ।

३.२ एकीकरणको आधार

बैंकको नियन्त्रण रहने गरी कुनै संस्थामा लगानी नभएकोले वित्तीय विवरणको एकीकरणको आवश्यक रहेको छैन ।

३.३ नगद तथा नगद समान

नगद तथा नगद समान भनी बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्जात, माग तथा अल्प सूचनामा प्राप्त हुने रकम, जोखिमरहित वा नगन्य जोखिम रहेको ३ महिनाभित्र नगदमा प्राप्त गर्न सकिने अत्याधिक तरल वित्तीय सम्पत्तिलाई जनाइएको छ ।

सहकारी बैंकले अल्पकालीन प्रतिबद्धता पूरा गर्न प्रयोग गर्ने र Fair Value परिवर्तन हुन गई नगन्य जोखिम भएको वित्तीय सम्पत्ति नै नगद तथा नगदसमान हो । वित्तीय अवस्थाको विवरणमा नगद तथा नगद समानलाई परिशोधित मूल्यमा राखिन्छ ।

३.४ वित्तीय सम्पत्ति र वित्तीय दायित्व

क) पहिचान

सहकारी बैंकले प्रारम्भिक रूपमा आफ्नो वित्तीय अवस्थाको विवरणमा वित्तीय सम्पत्ति वा दायित्वलाई तब मात्रै लेखाइकन गर्दछ, जब यो उपकरणको अनुबन्धन व्यवस्थाको पक्ष हुन्छ । सहकारी बैंकले सुरुमा कर्जा सापटी, निक्षेप र ऋण सुरक्षणपत्रहरू र सहायक दायित्वहरू उनीहरूको उत्पत्ति भएको मितिमा लेखाइकन गर्दछ जुन त्यो मिति हो, जुन बेला बैंक उपकरणको प्रावधानहरूसँग अनुबन्धित हुन्छ । इक्विटी उपकरणमा लगानी, धितोपत्र, ऋणपत्र, सरकारी सुरक्षणपत्र, राष्ट्र बैंकको ऋणपत्र वा निक्षेप लिलामी, रिभर्स रिपो, प्रस्ट खरिदलाई व्यापारको मितिमा अर्थात जुन बेला सहकारी बैंकले वित्तीय सम्पत्तिको खरिद वा अधिग्रहणको प्रतिबद्धता गर्छ सोही मितिमा लेखाइकन गरिन्छ । वित्तीय सम्पत्तिको नियमित हुने खरिद र बिक्रीलाई राफसाफ हुने मितिमा लेखाइकन गरिन्छ ।

ख) वर्गीकरण

१. वित्तीय सम्पत्ति

वित्तीय संस्थाले आफ्नो व्यवसायिक मोडेलका आधारमा वित्तीय सम्पत्तिलाई निम्नबमोजिम वर्गीकरण गरेको छ :

● परिशोधित लागतमा मापन गरिएको वित्तीय सम्पत्ति :

देहायको दुवै सर्त पूरा भएमा वित्तीय सम्पत्तिलाई परिशोधित लागतमा मापन गरिएको छ :

अनुबन्धित नगद प्रवाहको सङ्कलन गर्ने उद्देश्यले व्यावसायिक मोडेलमा लिइएको र

वित्तीय सम्पत्तिको सम्भौता सर्तहरूले निर्दिष्ट मितिमा नगदप्रवाह हुन्छ र त्यो मूल रकमको साँवा वा ब्याज रकमको मात्र भुक्तानी हो ।



● **फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्ति**

परिशोधित लागतमा मापन नगरिएको वित्तीय सम्पत्ति फेयर भ्याल्युमा मापन गरिएका छ । फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्तिलाई देहायको वर्गमा पुनः वर्गीकरण गरिएको छ :

● **नाफा-नोक्सानका माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय सम्पत्ति**

व्यापारका लागि लिइएका वित्तीय सम्पत्तिलाई नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिन्छ । प्रारम्भको अभिलेखमा खरिदसँग प्रत्यक्ष सम्बन्धित खर्चलाई नाफा-नोक्सानमा मापन गरिएको छ । त्यसपश्चात् सो सम्पत्तिलाई फेयरभ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युको फरकलाई नाफा-नोक्सानमा मापन गरिन्छ ।

● **अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय सम्पत्ति**

इक्विटी उपकरणमा गरेको लगानी जुन व्यापारका लागि राखिएको हुँदैन र अन्य विस्तृत आमदानीद्वारा फेयर भ्याल्युमा मापन गर्ने भनेर व्यवस्थापनले अपपिर्बर्तनीय निर्णय गरेको हुन्छ, त्यसलाई अन्य विस्तृत आमदानीद्वारा फेयर भ्याल्युमा मापन गरिएको छ । त्यसपश्चात् सो सम्पत्तिलाई फेयर भ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युको फरकलाई अन्य विस्तृत आमदानीमा मापन गरिन्छ ।

२. वित्तीय दायित्व

वित्तीय जमानत, र कर्जा प्रतिबद्धताबाहेकका वित्तीय दायित्वलाई देहायबमोजिम वर्गीकरण गरिएको छ :

● **नाफा-नोक्सानका माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय दायित्व**

व्यापारका लागि लिइएका वित्तीय दायित्वलाई नाफा-नोक्सानका माध्यमबाट फेयर भ्याल्युमा मापन गरिन्छ । प्रारम्भको अभिलेखमा खरिदसँग प्रत्यक्ष सम्बन्धित खर्चलाई नाफा-नोक्सानमा मापन गरिएको छ । नाफा-नोक्सानको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय दायित्वबाहेक कर्जा जोखिमको प्रभावबाट फेयर भ्याल्युमा हुने फरकलाई अन्य विस्तृत आमदानीमा मापन गरिन्छ ।

● **परिशोधित लागतमा मापन गरिएको वित्तीय दायित्व :**

नाफा-नोक्सानका माध्यमबाट फेयर भ्याल्युमा मापित वित्तीय दायित्व बाहेकका वित्तीय दायित्वलाई प्राभावकारी ब्याजदरको (EIR) को आधार प्रयोग गरी परिशोधित मूल्यमा मापन गरिन्छ ।

ग. मापन

१. प्रारम्भिक मापन

नाफा-नोक्सानका माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको बाहेकको वित्तीय सम्पत्ति वा दायित्वलाई सुरुको फेयर भ्याल्युमा प्रत्यक्ष संलग्न कारोबार रकम जोडी मापन गरिन्छ । नाफा-नोक्सानका माध्यमबाट फेयर भ्याल्युमा मापन गरिने वित्तीय सम्पत्ति र दायित्वसँग सम्बन्ध भएको कारोबार लागतलाई नाफा/नोक्सान विवरणमा मापन गरिएको छ ।

२. पछिको मापन

प्रारम्भिक मापनपश्चात् वित्तीय सम्पत्ति र दायित्वलाई सोको वर्गको हिसाबले फेयर भ्याल्युवा परिशोधित मूल्यमा मापन गरिएको छ । प्रारम्भमा परिशोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति वा दायित्वलाई त्यसपश्चात् प्राभावकारी ब्याज दरको विधि प्रयोग गरी मापन गरिएको छ । फेयर भ्याल्युमा मापित वित्तीय सम्पत्तिलाई प्रारम्भको मापनपश्चात् फेयर भ्याल्युमा मापन गरिएको छ । नाफा-नोक्सानकामाध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्तिको फेयर भ्याल्युमा आएको फरकलाई नाफा-नोक्सानमा लेखाइकन गरिन्छ भने अन्य विस्तृत आमदानीको माध्यमबाट फेयर भ्याल्युमा मापन गरिएको वित्तीय सम्पत्तिको फेयर भ्याल्युमा आएको फरकलाई अन्य विस्तृत आमदानीमा लेखाइकन गरिन्छ ।

पहिचानबाट हटाइने (De-recognition)

वित्तीय सम्पत्तिलाई पहिचानबाट हटाइने

जब कुनै वित्तीय सम्पत्तिबाट नगद प्रवाहको अनुबन्धित अधिकार समाप्त हुन्छ वा जब सहकारी बैंकले कारोबारमा अनुबन्धित नगद प्रवाहप्राप्त गर्ने अधिकार हस्तान्तरण गर्छ, जसमा वित्तीय सम्पत्तिको सबै जोखिम र प्रतिफल हस्तान्तरण हुन्छ अथवा वित्तीय संस्थाले न त



प्रतिफल हस्तान्तरण गर्छ न त जोखिम हस्तान्तरण गर्छ र वित्तीय सम्पत्तिको नियन्त्रण राख्दैन त्यस बेला वित्तीय संस्थाले वित्तीय सम्पत्ति पहिचानबाट हटाउँछ ।

वित्तीय दायित्वलाई पहिचानबाट हटाइने

दायित्वको जिम्मेवारी पूर्ण रूपमा राफसाफ भएमा, रद्द भएमा वा म्याद समाप्त भएमा वित्तीय दायित्वहरूलाई पहिचानबाट हटाइन्छ । जहाँ विद्यमान वित्तीय दायित्व एकै ऋणदाताबाट अरु विभिन्न सर्तहरू, वा विद्यमान दायित्वका सर्तहरूमा पर्याप्त संशोधन गरिएको हुन्छ र नया दायित्वले साटासाट गरिन्छ, त्यस्तो साटासाट वा संशोधन भएको खण्डमा मूल दायित्वको अपलेखाङ्कन र नयाँ दायित्वको लेखाङ्कन गरिन्छ । मूल वित्तीय दायित्वको किताबी मूल्य र भुक्तान गरिएको प्रतिफलबीचको भिन्नता नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ ।

३.४.१ फेयर भ्याल्युको निर्धारण

फेयर भ्याल्युमा देखाइएको वा प्रस्तुत गरिएका सम्पत्ति र दायित्वहरू महत्वपूर्ण इन्पुटहरूका आधारमा तीन तहमा वर्गीकृत गरिएको छ । मूल्याङ्कनका महत्वपूर्ण इन्पुटहरूमा रेपोर्टिङ अवधिमा भएको परिवर्तनका आधारमा सम्पत्ति र दायित्वहरूलाई फेयर भ्याल्यु पदानुक्रम (Fair Value Hierarchy) मा स्थानान्तरण गर्न सकिन्छ । वित्तीय संस्थाले रिपोर्टिङ अवधिको अन्त्यमा मुख्य बजार वा इन्पुटहरूमा उल्लेखनीय परिवर्तन भएमा, फेयर भ्याल्युको पदानुक्रमको स्तरहरू बीचको स्थानान्तरणलाई मान्यता दिएको छ । फेयर भ्याल्यु निम्न पदानुक्रमअनुसार निर्धारण गरिएको छ :

तह १ फेयर भ्याल्यु मापन ती हुन्, जुन समान प्रकृतिका सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचीकृत (Unadjusted quoted) मूल्यहरूबाट निकालेको हुन्छ ।

तह २ मापन भन्नाले सक्रिय बजारमा समान प्रकृतिका (Similar) उपकरणका लागि सूचीकृत मूल्यहरू वा निष्क्रिय बजारमा समान प्रकृतिका (Identical or Similar) उपकरणका लागि सूचीकृत मूल्यहरू र जहाँ वित्तीय उपकरणहरू मूल्याङ्कन गर्दा सबै महत्वपूर्ण इन्पुटहरू अवलोकन योग्य हुन्छ ।

तह ३ जहाँ कम्तिमा एउटा इन्पुट, जसले उपकरणको मूल्याङ्कनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ, त्यो अवलोकन योग्य बजार आँकडामा आधारित हुँदैन ।

उपलब्ध भएसम्म वित्तीय संस्थाले एक उपकरणको फेयर भ्याल्यु त्यो उपकरणको सक्रिय बजारमा सूचीकृत मूल्यको प्रयोग गरी मापन गर्दछ । बजारलाई सक्रिय तब मानिन्छ, जब सूचीकृत मूल्यहरू सजिलै र नियमित रूपमा उपलब्ध हुन्छन् र Arm's Length Price मा आधारित भएर वास्तविक र नियमित रूपमा बजारमा हुने लेनदेनलाई प्रतिनिधित्व गर्दछ । यदि कुनै वित्तीय साधनको लागि बजार सक्रिय छैन भने वित्तीय संस्थाले मूल्याङ्कन प्रविधि प्रयोग गरी फेयर भ्याल्यु स्थापना गर्दछ । मूल्याङ्कन प्रविधिले जानकार, इच्छुक पार्टीहरू (उपलब्ध छ) भने बीचको भर्खरको Arm's Length Price मा भएको लेनदेन, अन्य समान उपकरणहरूको वर्तमान फेयर भ्याल्यु र डिस्काउन्ट गरिएको नगद प्रवाहको विश्लेषणहरू समावेश गरेको हुन्छ ।

३.४.२ कर्जा सापटको नोक्सानी (Impairment of Loans and Advances)

प्रत्येक प्रतिवेदन मितिमा सहकारी बैंकले सम्पत्तिमा नोक्सान भएको वा नभएको कुनै सङ्केत छ कि छैन भनी समीक्षा गर्दछ । भविष्यमा नोक्सान अर्थात् घाटाको निर्धारण गर्दा विशेष गरी व्यवस्थापनले नगद प्रवाहको रकम र समयको आकलन गर्नु आवश्यक हुन्छ । यस्ता अनुमानहरू धेरै कारकहरू प्रतिको धारणामा आधारित छन् र भएको प्रावधानहरूमा भविष्यमा परिवर्तन भएमा वास्तविक परिणाम फरक हुन पनि सक्दछन ।

नोक्सानीको व्यक्तिगत मूल्याङ्कन आर्थिक सम्पत्तिमा लागू हुन्छ, जुन नोक्सानीका लागि व्यक्तिगत रूपमा मूल्याङ्कन गरिन्छ र भविष्यको नगद प्रवाहलाई वर्तमान मूल्यको उच्चतम अनुमानमा आधारित हुन्छ । नगद प्रवाहको अनुमान गर्दा व्यवस्थापनले ऋणीको वित्तीय अवस्था र धितोको बिक्रीबाट प्राप्त हुनसक्ने खुद मूल्यका आधारमा निर्णय गर्दछ । प्रत्येक बिग्रेको सम्पत्ति यसको कार्य गर्न सक्ने क्षमताको



आधारमा मूल्याङ्कन गरिन्छ । कार्यगत रणनीति र नगद प्रवाहको अनुमानलाई प्राप्त योग्य मानिन्छ । एक्सपोजरको नोक्सानको व्याक्तिगत मूल्याङ्कनको अर्थ भनेको कमजोरीको उद्देश्य प्रमाण छ कि छैन, भविष्यको नगद प्रवाहको वर्तमान मूल्यको अनुमान र यस मूल्याङ्कनमा समावेश ऋण लिने प्रत्येक व्यक्तिबाट प्राप्त हुने नोक्सानको मूल्य गणनाको अर्थ हो ।

सहकारी बैंकले नोक्सानीको व्यक्तिगत मूल्याङ्कनको लागि रु. १० करोडभन्दा माथिका र नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम Non Performing वर्गमा रहेका सम्पूर्ण कर्जाहरू समावेश गरेको छ । यसै सन्दर्भमा हरेक कर्जाको भुक्तानी ऋणीको अनुमानित नगद प्रवाहबाट प्राप्त हुने (Going Concern) र धितोको बिक्रीबाट कर्जाको भुक्तानी हुने (Gone Concern) मा विभाजन गरिन्छ । सहकारी बैंकले यी दुवै अवस्थामा परम्परागत मान्यताअनुरूप ऋणीको अनुमानित नगद प्रवाह, वर्तमानको आर्थिक अवस्था, सहकारी बैंकको आफ्नै अनुमान आदिलाई आधार मानी कर्जा नोक्सानी व्यवस्थाको मूल्याङ्कन गर्दछ ।

व्यक्तिगत रूपमा कर्जा नोक्सानी व्यवस्था (Individual Impairment) नगरिएका कर्जाहरूलाई सामूहिक कर्जा नोक्सानी मूल्याङ्कन गरिएको छ ।

सामूहिक नोक्सानीको आकलन गर्दा सहकारी बैंकले ऋण नतिर्ने सम्भावना (Probability of default), पुनः स्थापनाको समय र नोक्सान रकमको ऐतिहासिक प्रवृत्ति, Loss Given Default आदिको तथ्याङ्कीय विप्लेषण, प्रोडक्ट, जोखिम कारकहरू, धितोको पर्याप्तताका आधारमा गरी नोक्सानी व्यवस्थाको निर्धारण गरिन्छ । डिफल्ट दर, नोक्सान दर र भविष्यमा पुनः प्राप्तिको अपेक्षित समय नियमित रूपमा वास्तविक परिणामहरूसँग तुलना गरिन्छ र उपयुक्त भए नभएको सुनिश्चित गरिन्छ ।

ICAN ले जारी गरेको वैकल्पिक व्यवस्थाको सूचनाअनुसार सहकारी बैंकले कर्जा तथा सापटीमा हुने हानि-नोक्सानीको मापन गरेको छ र कर्जा नोक्सानी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र NAS ३९ को अनुच्छेद ६३ बमोजिम निर्धारण गरिएको रकम मध्ये जुन बढी छ, त्यसैलाई लेखाङ्कन गरिएको छ । NFRS र NRB बमोजिमको व्यवस्था निम्नअनुसार प्रस्तुत गरिएको छ ।

NFRS बमोजिम व्यवस्था

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|--|-----------------------|-----------------------|--------------------|
| एकल हानि-नोक्सानी (Individual Impairment) | २६१,८४३,८९६ | १७७,०२३,०२६।९४ | ३२६,०४४,३५६।२९ |
| सामूहिक हानि-नोक्सानी (Portfolio Impairment) | ४६७,४७१,३४९ | २७७,०२८,०४०।०४ | १९२,७८४,३६३।७० |
| NFRS बमोजिम व्यवस्था | ७२९,३१५,२४५।२५ | ४५४,०५१,०६६।९८ | ४३७,४८५,२६२ |

NRB बमोजिम व्यवस्था

| वितरण | आ.व. २०७७/७८ | आ.व. २०७६/७७ | आ.व. २०७५/७६ |
|----------------------------------|-----------------------|-----------------------|--------------------|
| असल | ४५७,८२०,११७।८५ | २६७,७५९,४९९।७९ | १२५,३१६,७५४ |
| सुक्ष्म निगरानी | ९,६५१,२३१।२७ | ९,२६८,५४०।२५ | - |
| पुनर्संरचना र पुनर्तालिकीकरण | - | - | - |
| कमसल | ६३,७२१,०१७।५८ | ७,९४१,६८१।४१ | ७,९९७,७७४ |
| शङ्कास्पद | ४७५,४५३।०९ | १९१६,४१७।२२ | १८,१७४,२२४ |
| खराब | १५०,५७७,५६५।५४ | १२१,२३१,१०३।०० | २८५,९९६,५१० |
| अतिरिक्त कर्जा नोक्सानी व्यवस्था | - | २८,६८६,०७०।०९ | - |
| NRB बमोजिमको व्यवस्था | ७२९,३१५,२४५।२५ | ४५४,०५१,०६६।९८ | ४३७,४८५,२६२ |
| NRB बमोजिमको बढी व्यवस्था | - | - | - |



३.४.३ बिक्रीका लागि उपलब्ध वित्तीय लगानीको नोक्सानी (Impairment of Financial Investments – Available-for-Sale)

जब बिक्रीको लागि उपलब्ध इक्विटी लगानी व्यापक रूपमा त्यस्तो लगानीको फेयर भ्याल्युमा गिरावट आउँदछ वा उक्त लगानीको फेयर भ्याल्युलागत मूल्यभन्दा तल भर्दछ, तब सहकारी बैंकले बिक्रीका लागि उपलब्ध इक्विटी लगानीको नोक्सानी व्यवस्था गर्दछ ।

३.४.४ व्यापारिक सम्पत्ति (Trading Assets)

सहकारी बैंकले निकट भविष्यमा नै बिक्री गरी नाफा आर्जन गर्ने उद्देश्यले खरिद गरेका सम्पत्तिहरूलाई यस शीर्षकमा देखाइएको छ । अन्य व्यापारिक सम्पत्तिहरूमा गैरव्युत्पन्न वित्तीय सम्पत्तिहरू (Non-derivative financial assets), सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, स्वदेशी इजाजतपत्रप्राप्त संस्थाहरूले जारी गरेका ऋणपत्रहरू, ट्रेजरी बिल्ल, इक्विटी आदि व्यापारिक प्रयोजनका लागि राखिएको छ ।

३.५ स्थिर सम्पत्ति तथा कार्यालय उपकरण

स्थिर सम्पत्ति तथा कार्यालय उपकरणहरू एक वर्ष वा सोभन्दा बढी धारण गरी ग्राहकलाई सेवा प्रदान गर्नका लागि वा संस्थाको प्रशासनिक कार्यमा प्रयोगका लागि वा बहालमा लगाउने उद्देश्य भएका सम्पत्ति हुन् । बैंकले NAS 16 – “Property, Plant & Equipment”को व्यवस्थाअनुसार आफ्ना स्थिर सम्पत्ति र कार्यालय उपकरणहरूको पहिचान, मापन तथा लेखाइकन गर्ने गरेको छ ।

सहकारी बैंकको स्थिर सम्पत्ति तथा कार्यालय उपकरणहरूको बारेमा थप जानकारी बुँदा नं. ४.११ मा प्रस्तुत गरिएको छ ।

सहकारी बैंकलाई स्थिर सम्पत्ति तथा कार्यालय उपकरणको उपयोगबाट भविष्यमा अवश्यभावी आर्थिक लाभ हुने सम्भावना रहेको तथा सो स्थिर सम्पत्ति तथा कार्यालय उपकरणको लागत मापन गर्न सकिएको अवस्थामा मात्र त्यस्ता स्थिर सम्पत्ति तथा कार्यालय उपकरणको पहिचान गर्ने गरिन्छ । स्थिर सम्पत्ति तथा कार्यालय उपकरणलाई लागत मोडल (Cost Model) मा लेखाइकन तथा प्रस्तुत गर्ने बैंकको लेखा नीति रहेको छ । यस Model अनुसार स्थिर सम्पत्ति तथा कार्यालय उपकरणलाई सोको ऐतिहासिक लागतबाट सञ्चित ह्रासकट्टी तथा सञ्चित क्षयीकरणको नोक्सानीलाई घटाएर प्रस्तुत गर्ने गरिन्छ ।

स्थिर सम्पत्ति तथा कार्यालय उपकरण बिक्री गरिएमा अथवा सोको प्रयोगबाट भविष्यमा कुनै पनि आर्थिक लाभ लिन नसकिने अवस्था आकलन भएमा, सो सम्पत्तिको किताबी मूल्यलाई निसर्ग गर्ने गरिन्छ । यसरी निसर्ग गरिँदा सोमा हुने फाइदा वा घाटालाई नाफा-नोक्सान खातामा प्रस्तुत गरिन्छ ।

सहकारी बैंकले स्थिर सम्पत्ति तथा कार्यालय उपकरण उपयोगका लागि उपलब्ध भएपछि निसर्ग हुने समयसम्मको अवधिमा ह्रासकट्टी गर्ने गरेको छ । अन्यथा उल्लेख भएकोमा बाहेक, बैंकले स्थिर सम्पत्ति तथा कार्यालय उपकरणलाई सोको अनुमानित प्रयोग अवधिको आधारमा घटदो मूल्य प्रणाली (Written Down Value) अनुसार ह्रासकट्टी गर्ने गरेको छ। सहकारी बैंकका विभिन्न प्रकृतिका स्थिर सम्पत्ति तथा कार्यालय उपकरणको अनुमानित उपयोग अवधि निम्नबमोजिम छ ।

| सम्पत्तिको प्रकृति | अनुमानित उपयोग अवधि |
|--------------------|---------------------|
| सवारीसाधन | ५ वर्ष |
| फर्निचर | ४ वर्ष |
| कम्प्युटर | ४ वर्ष |
| कार्यालय उपकरण | ४ वर्ष |
| लिजहोल्ड सम्पत्ति | ५ वर्ष |

बैंकले रु. ५,०००/- सम्म मोल पर्ने स्थिर सम्पत्ति प्रकृतिका सामानहरू खरिद गर्दा त्यस्ता उपकरण तथा सामानहरू पुँजीकृत नगरी सोभै सोही वर्ष खर्च लेख्ने नीति लिएको छ । यस्तो सामानहरूको छुट्टै सूची सञ्चालन विभागले तयार गरी पारदर्शी रूपमा राख्ने गरेको छ ।



३.६ अमूर्त सम्पत्ति कम्प्युटर सफ्टवेयर (Intangible Assets)

खरिद गरिएको कम्प्युटर सफ्टवेयर खरिद लागतको आधारमा पुँजीकरण गरिन्छ। सफ्टवेयरको विकासमा समय समयमा गरिने खर्चहरूले भविष्यमा आर्थिक रूपमा संस्थालाई फाइदा पुग्दछ भन्ने मान्यताका आधारमा त्यस्ता खर्चहरूलाई समेत पुँजीकरण गरिन्छ। कम्प्युटर सफ्टवेयरसंग सम्बन्धित खर्चहरू ५ वर्षको अवधिमा समदर प्रणालीका आधारमा परिशोधित गरिएको छ।

३.७ सम्बद्ध निकायमा लगानी

NAS 39 को व्यवस्था बमोजिमसम्बद्ध कम्पनीमा लगानीलाई equity method बाट मूल्याङ्कन गर्नुपर्ने प्रावधान रहेकोमा सो गर्न अव्यावहारिक हुँदा बैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ। जसको कारणले गर्दा cost method बाट सम्बद्ध कम्पनीमा लगानीलाई मूल्याङ्कन गरेको छ। हाल बैंकको कुनै पनि सम्बद्ध कम्पनीमा लगानी नरहेको जानकारी गरिन्छ।

३.८ लगानी उद्देश्यका स्थिर सम्पत्ति (Investment Properties)

लगानी उद्देश्य भएका स्थिर सम्पत्ति भनेका जमिन वा बिल्डिङ वा दुवैलाई NAS 16 – Property, Plant & Equipment बमोजिम पहिचान गरी NFRS 5 – Non-current Assets held for Sale and Discontinued Operations अन्तर्गत बिक्रीको लागि राखिएका लगानी उद्देश्यका स्थिर सम्पत्तिलाई जनाउँछ। हाल बैंकसँग यस्तो कुनै पनि सम्पत्ति रहेको छैन।

३.९ आयकर (Income Tax)

बैंकले आयकर लेखाङ्कन NAS 12 – Income Tax को प्रावधान बमोजिम गर्ने गरेको छ। आयकर खर्चमा यस वर्षको कर, स्थगन कर तथा विगत वर्षको कुनै थप कर दायित्व आएमा सो समेत समावेश गरिन्छ।

क) चालू आयकर (Current Tax)

हालका कर सम्पत्तिहरू र दायित्वहरू तथा अघिल्ला वर्षहरूका बुझाउन बाँकी रहेका कर दायित्वहरू यस वर्षमा बुझाउनुपर्ने देखिएमा त्यस्ता रकमहरू यस शीर्षकमा राखिन्छ। सम्बन्धित आर्थिक वर्षमा करको रूपमा भुक्तानी गर्नुपर्ने गरी पहिचान भएका कर दायित्वहरू, शुल्क र हर्जाना यस शीर्षकमा समावेश हुन्छन्। चालू आयकरसम्बन्धी थप जानकारी बुँदा नं ४.३९ मा प्रस्तुत गरिएको छ।

ख) स्थगन कर (Deferred Tax)

सम्पत्ति तथा दायित्वहरूको वित्तीय विवरणमा गणना गरिएको रकम तथा आयकर ऐनका हिसाबले गणना गरिएको रकममा हुने भिन्नतालाई वासलातमा स्थगन कर सम्पत्ति (वा स्थगन कर दायित्व) का रूपमा लेखाङ्कन गरी प्रत्येक वर्ष यस्तो सम्पत्ति (वा दायित्वमा) हुने परिवर्तनलाई नाफा नोक्सान हिसाबमा स्थगन कर आय (वा स्थगन कर खर्च) को लेखाङ्कन गरिन्छ। स्थगन करसम्बन्धीको थप जानकारी बुँदा नं ४.१३ मा प्रस्तुत गरिएको छ।

३.१० व्यवस्थाहरू तथा सम्भावित दायित्वहरू (Provisions and Contingent liabilities)

सहकारी बैंकले सम्भावित दायित्वहरूको पहिचान तथा व्यवस्थाहरू लेखाङ्कन NAS 37 – Provisions, Contingent liabilities & Contingent Assetsको प्रावधानबमोजिम गर्ने गरेको छ। सम्पूर्ण प्रतिपत्र, बैंक जमानत बापतको सम्पूर्ण रकम नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार सम्भावित दायित्वअन्तर्गत देखाइन्छ। सम्भावित दायित्वहरूको थप जानकारी बुँदा नं ४.२६ मा प्रस्तुत गरिएको छ।

विगतका घटनाहरूको परिणामस्वरूप सहकारी बैंकको वर्तमानमा सिर्जित कुनै दायित्वहरू छन, जुन विश्वसनीय तरिकाले नाप्न सकिन्छ र दायित्व चुक्ता गर्नका लागि स्रोतको बहिर्गमन हुन्छ भने त्यसलाई व्यवस्थाका रूपमा लेखाङ्कन गरिएको छ।

३.११ आम्दानी लेखाङ्कन

आम्दानी भनेको संस्थाको साधारण गतिविधिहरूको क्रममा उत्पन्न हुने आर्थिक लाभहरूको प्रवाह हो, यदि त्यस्ता लाभहरूले इक्विटी सहभागीहरूको योगदानको कारणले बाहेक इक्विटीको वृद्धि हुन्छ। आम्दानीलाई यस हदसम्म पहिचान र लेखाङ्कन गरिन्छ कि आर्थिक लाभहरू वित्तीय संस्थामा प्रवाहित हुनेछन् र आम्दानी भरपर्दो मापन गर्न सकिन्छ। जुन आयको प्राप्ति सम्भव छैन, तिनलाई आम्दानी



अवधिमा लेखाइकन गरिएको छैन । वित्तीय संस्थाको आम्दानीमा ब्याज आय, शुल्क र कमिसन, कार्डहरूको आम्दानी, रेमिट्यान्स आय, बैंक ईन्भेस्टमेन्ट कमिसन आदि समावेश छ र आय लेखाइकनका आधारहरू निम्नानुसार छन् ।

क) ब्याज आम्दानी

ब्याज आम्दानीमा कर्जा लगानी, नाफा-नोक्सानको माध्यमबाट Fair Value मा मापन गरिएका बाहेकका सुरक्षणपत्रमा गरिएको लगानी, नगद तथा नगद समान, नेपाल राष्ट्र बैंकमा रहेको नगद मौज्जात, बैंक तथा वित्तीय संस्थामा रहेको नगद, कर्मचारीलाई प्रदान गरेको कर्जामा प्राप्त ब्याज रकमहरू समावेश हुन्छन् ।

कर्जा लगानीमा प्राप्त ब्याज आम्दानी NFRS ले सुझाव गरेबमोजिम परिमार्जित साँवा रकममा पहिचान गरिन्छ, जुन प्रभावकारी ब्याज विधिको नजिक हुने गर्दछ । नोक्सानी व्यवस्था गरिएका कर्जाहरूमा पाउने ब्याजलाई प्रभावकारी ब्याज गणना विधिमा समावेश गरिंदैन । सरकारी ऋणपत्र, ट्रेजरी बिल, बैंक मौज्जातमा पाउने ब्याज आम्दानीलाई प्रभावकारी ब्याज गणना विधिको मान्यता दिइन्छ ।

ख) शुल्क तथा कमिसन आम्दानी

सामान्यतया कुनै विशेष कार्य सम्पन्न भएपश्चात वा सेवा प्रवाह गरेबापत शुल्क तथा कमिसन आम्दानी प्राप्त हुने गर्दछ र यसलाई आर्जित आयको रूपमा मान्यता दिइन्छ ।

ग) लाभांश आम्दानी

सहकारी बैंकलाई शेयर लगानीबाट प्राप्त हुने नगद लाभांश सो लाभांश प्राप्त हुने अधिकार स्थापित भएको मितिमा आयमा लेखाइकन गरिन्छ ।

घ) खुद व्यापारिक आम्दानी

सहकारी बैंकले व्यापारिक लगानी तथा दायित्वमा हुने ब्याज, लाभांश, तथा बजार मूल्यको उतारचढावले हुने आम्दानी वा खर्चलाई यस शीर्षकअन्तर्गत प्रस्तुत गरिन्छ । बैंकले विदेशी मुद्राको खरिद तथा बिक्रीबाट हुने आम्दानी वा घाटालाई समेत यही शीर्षकअन्तर्गत प्रस्तुत गरिन्छ ।

ङ) अन्य सञ्चालन आम्दानी

ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी तथा व्यापारिक आम्दानीअन्तर्गत देखाइएका बाहेक अन्य प्रकृतिको आम्दानीलाई यस शीर्षकअन्तर्गत देखाइएको छ । विदेशी मुद्रा विनीमय दरमा भएको घटबढको कारणले हुने फाइदा वा घाटा, Equity शेयरमा भएको लगानीबाट हुने लाभांश आम्दानी, स्थिर सम्पत्ति तथा कार्यालय उपकरण वा लगानीको उद्देश्य भएका स्थिर सम्पत्तिको निसर्गबाट हुने आम्दानी आदिलाई यस शीर्षकअन्तर्गत प्रस्तुत गरिएको छ । यससम्बन्धी थप विवरण बुँदा नं. ४.३२ मा प्रस्तुत गरिएको छ ।

३.१२ ब्याज खर्च

ग्राहकहरूको निक्षेप खाता, बैंकले जारी गरेको ऋणपत्रहरू र बैंकले प्राप्त गरेको अन्य सापटीमा पाकेको ब्याजलाई पाकेको आधारमा (Accrual Accounting) लेखाइकन गरिन्छ । यससम्बन्धी थप जानकारी बुँदा नं. ४.२८ मा प्रस्तुत गरिएको छ ।

३.१३ कर्मचारी खर्च

कर्मचारी खर्चमा कर्मचारीले सहकारी बैंकलाई प्रदान गरेको सेवाबापत गरिएको सम्पूर्ण खर्चलाई जनाउँछ । सो खर्चमा अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका कर्मचारी खर्चहरू रहेका छन् । कर्मचारी खर्चको पहिचान, मापन तथा लेखाइकनको लागि बैंकले NAS 19 – “Employee Benefits” को प्रावधानबमोजिम गरेको छ ।



क) उपदान तथा सञ्चय कोष

सहकारी बैंकले सेवानिवृत्त लाभहरूका रूपमा कर्मचारीहरूलाई उपदान र सञ्चय कोष सुविधा प्रदान गरेको छ । परिभाषित योगदान योजना (Defined Contribution plan) सेवापछिको लाभ योजना हो, जसअन्तर्गत सहकारी बैंकले योगदानलाई छुट्टै शीर्षकमा भुक्तान गर्दछ र थप रकम तिर्न कुनै कानुनी वा रचनात्मक दायित्व हुँदैन । परिभाषित योगदान योजनाको दायित्वहरू सम्बन्धित सेवाहरू प्रदान गरिएको समयमा कर्मचारी खर्चको रूपमा पहिचान र लेखाइकन गरिन्छ । परिभाषित लाभ योजना (Defined Benefits Plan) परिभाषित योगदान योजनाबाहेकको सेवापछिको लाभ योजना हो ।

यस आर्थिक वर्षमा Actuarial Valuation अनुसार कुल जम्मा रु.१८,९०६,०४५.०० को उपदानको खर्चको रहेको छ ।

बैंकका सबै कर्मचारीले कर्मचारी सञ्चय कोषबाट लाभ प्राप्त गर्छन्, जुन परिभाषित योगदान योजनाअन्तर्गत हो, जसमा सहकारी बैंक र कर्मचारीले दुवै पूर्व निर्धारित दरअनुसार मासिक रूपमा आफ्नो तलबको १० प्रतिशत रकम योगदान गर्छन् । यस आर्थिक वर्षमा कुल जम्मा रु.११,१२७,९२१.८१ को कर्मचारी सञ्चय कोष खर्चको रहेको छ ।

बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि विमाइकीय मूल्याइकनबमोजिम उपदान व्यवस्था गरिएको छ ।

ख) सञ्चित बिदा

बैंकले सञ्चित बिदा सुविधा यसको कर्मचारी सेवा विनियमावलीबमोजिम प्रदान गर्ने गर्दछ । घर र वार्षिक बिदा १५० दिनसम्म सञ्चित गरिएको छ भने बिरामी बिदा जति दिनसम्म पनि सञ्चित गर्न सकिनेछ । यी दुवै बिदा मध्ये कुनै पनि बिदा नब्बे दिनभन्दा बढी सञ्चित भएमा सो बिदाबापत रकम प्रत्येक वर्षको आषाढ महिनामा नगद भुक्तानी गरिन्छ । बिदाबापतको दायित्वको गणना गर्न बैंकले Actuarial Valuation गरेको छ, जसअनुसार यस वर्ष (३,७४७,९१९.००) खर्च देखाइएको छ ।

ग) कर्मचारी बोनस

बोनस ऐन, २०३० बमोजिम कर्मचारी बोनसको व्यवस्था गरिएको छ । कर्मचारी बोनसका लागि कर अधिको खुद नाफाको १० प्रतिशत रकमको व्यवस्था गरिएको छ ।

३.१४ पट्टा (Lease)

बैंकले पट्टा (Lease) को पहिचान, मापन तथा लेखाइकन NAS 17 – Lease को प्रावधानबमोजिम गरी वित्तीय पट्टा (Finance Lease) र सञ्चालन पट्टा (Operating Lease) अन्तर्गत देखाइन्छ । NAS 17 को para 33 को प्रावधान बमोजिम सञ्चालन पट्टाअन्तर्गत पट्टा अर्वाधि भरका लागि गरिने सम्पूर्ण भुक्तानीलाई सो अर्वाधिमा समदर रूपमा खर्च लेखाइकन गर्नु पर्ने व्यवस्था छ ।

यस सन्दर्भमा बैंकले सञ्चालन पट्टा (Operating Lease) व्यवस्थालाई अवलम्बन गरेको छ ।

बैंकले पट्टा (Lease) को पहिचान, मापन तथा लेखाइकन NFRS 16 – Lease को प्रावधानबमोजिम गरेको छ, जसअनुसार paragraph 33 B मा भएको व्यवस्थाबमोजिम साधारण मुद्रास्फीतिबापत हुने मूल्यवृद्धिको अवस्थामा समदर (straight line basis) बमोजिम लेखाइकन गर्नु नपर्ने गरी छुट प्रदान गरेकोले पट्टा खर्च यस वर्षको वास्तविक खर्च रकम लेखाइकन गरिएको छ ।

३.१५ विदेशी विनिमय कारोबार

विदेशी विनिमय मुद्रामा भएको कारोबारलाई सो कारोबार भएको दिनको विनिमय दरका आधारमा नेपाली रुपैयाँमा परिवर्तन गरी सोमा हुन आउने नाफा वा नोक्सानलाई नाफा नोक्सान खातामा प्रस्तुत गरिन्छ । वासलातमा प्रस्तुत हुने विदेशी मुद्रामा भएका सम्पत्ति तथा दायित्वलाई आर्थिक वर्षको अन्त्यको विनिमय दरमा नेपाली रुपैयाँमा परिवर्तन गरी सोमा हुन आउने नाफा वा नोक्सान नाफा-नोक्सान खातामा प्रस्तुत गरिन्छ ।



३.१६ शेयर पुँजी तथा कोषहरू

३.१६.१ शेयर पुँजी

बैंकका साधारण शेयरधनीहरूले वार्षिक साधारणसभाबाट पारित लाभांश पाउने अधिकार हुन्छ । बैंकको साधारण शेयरबाहेक अन्य कुनै प्रकृतिका शेयर रहेको छैन ।

३.१६.२ जगेडा कोषहरू

कोषमा सञ्चित मुनाफा, साधारण जगेडा कोष, चुक्ता पुँजी कोष, विनिमय समीकरण कोष, नियामक जगेडा कोष, लगानी समायोजन कोष, पुँजी फिर्ता जगेडा कोष, सहकारी प्रवर्द्धन कोष, घाटापूर्ति कोष, सामुदायिक विकास कोष, लगानी समायोजन कोष, सहकारी शिक्षा कोष, सामाजिक उत्तरदायित्व कोष, कर्मचारी दक्षता तथा अभिवृद्धि कोष आदि पर्दछन् ।

३.१६.३ साधारण जगेडा कोष

सहकारी ऐन २०७४, को दफा ६८ बमोजिम खुद मुनाफाको २५% रकम साधारण जगेडा कोषमा सार्ने नीति रहेको छ । सो व्यवस्थाबमोजिम बैंकले जगेडा कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।

३.१६.४ पुँजी फिर्ता जगेडा कोष

सहकारी ऐन २०७४, को दफा ६९ बमोजिम साधारण जगेडा कोषमा जम्मा गरे पश्चातको खुद मुनाफाको २५% रकम पुँजी फिर्ता जगेडा कोषमा सार्ने नीति रहेको छ । सो व्यवस्था बमोजिम बैंकले जगेडा कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।

३.१६.५ सहकारी प्रवर्द्धन कोष

सहकारी ऐन २०७४, को दफा ७० बमोजिम साधारण जगेडा कोषमा जम्मा गरेपश्चातको खुद मुनाफाको ०.५% रकम सहकारी प्रवर्द्धन कोषमा सार्ने नीति रहेको छ । सो व्यवस्थाबमोजिम बैंकले जगेडा कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।

३.१६.६ घाटापूर्ति कोष

सहकारी नियमावली २०७५ को दफा २७ बमोजिम खुद मुनाफाबाट साधारण जगेडा कोष, पुँजी फिर्ता जगेडा कोष र सहकारी प्रवर्द्धन कोषको रकम कट्टा गरेपश्चातको मुनाफाको ५% रकम घाटापूर्ति कोषमा सार्ने नीति रहेको छ । सो व्यवस्थाबमोजिम बैंकले जगेडा कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।

३.१६.७ सामुदायिक विकास कोष

सहकारी नियमावली २०७५ को दफा २७ बमोजिम खुद मुनाफाबाट साधारण जगेडा कोष, पुँजी फिर्ता जगेडा कोष र सहकारी प्रवर्द्धन कोषको रकम कट्टा गरेपश्चातको मुनाफाको ५% रकम सामुदायिक विकास कोषमा सार्ने नीति रहेको छ । सो व्यवस्थाबमोजिम बैंकले जगेडा कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।

३.१६.८ सहकारी शिक्षा कोष

सहकारी नियमावली २०७५ को दफा २७ बमोजिम खुद मुनाफाबाट साधारण जगेडा कोष, पुँजी फिर्ता जगेडा कोष र सहकारी प्रवर्द्धन कोषको रकम कट्टा गरे पश्चातको मुनाफाको ५% रकम सहकारी शिक्षा कोषमा सार्ने नीति रहेको छ । सो व्यवस्थाबमोजिम बैंकले जगेडा कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।



३.१६.९ सहकारी विकास कोष

सहकारी नियमावली २०७५ को दफा २७ बमोजिम खुद मुनाफाबाट साधारण जगेडा कोष, पुँजी फिर्ता जगेडा कोष र सहकारी प्रवर्द्धन कोषको रकम कट्टा गरेपश्चातको मुनाफाको ५% रकम सहकारी विकास कोषमा सार्ने नीति रहेको छ । सो व्यवस्थाबमोजिम बैंकले जगेडा कोषमा रकम जम्मा गर्दै आइरहेको छ ।

३.१६.१० नियमनकारी कोष (Regulatory Reserve)

NFRS बमोजिमको लेखा नीति अपनाउने क्रममा नेपाल राष्ट्र बैंकको निर्देशिकामा भएको व्यवस्थाबमोजिम संस्थाको मुनाफाबाट छुट्याई खडा गरेको कोष हो । यस शीर्षकमा भएका कोषको रकमबाट लाभांश वितरण गर्न पाइदैन । यस कोषमा पाकेको तर प्राप्त नभएको ब्याज, नेपाल राष्ट्र बैंकको निर्देशन/NFRS मा भएको व्यवस्थाबमोजिम कर्जा नोक्सानीबापत छुट्याइएको रकमबीचको अन्तररकम, स्थगन कर बापतको रकम, अन्य व्यापक आयमा पहिचान भएको वास्तविक नोक्सानबापतको रकम, NFRS अनुसार पहिचान भएको ख्यातिबापतका रकमहरु पर्दछन् ।

यस आर्थिक वर्षमा निम्नानुसार नियमनकारी कोष (Regulatory Reserve) रहेको छ ।

| वितरण | रकम |
|---------------------|-----------------------|
| प्राप्त नभएको ब्याज | ५६,१७२,८०६.५६ |
| सम्पत्तिमा लगानी | १०१,१५५,६०३.१७ |
| बिमाङ्किक नोक्सान | ३२,९५६,८३१.८१ |
| स्थगन कर | - |
| जम्मा | १९०,२८५,२४१.५४ |

३.१६.११ बजार मूल्य कोष (Fair Value Reserve)

NFRS बमोजिम Fair Value Reserve मा बजार मूल्य समायोजन हुने प्रकृतिको Equity शेयरमा लगानी भएको त्यस्तो सम्पत्ति पूनर्मूल्याङ्कन हुँदा हुने सबै उतारचढाव वा नोक्सानलाई यसै कोषमा समायोजन गरिन्छ ।

३.१६.१२ अन्य कोष

क) संस्थागत सामाजिक उत्तरदायित्व कोष

औद्योगिक उद्यम ऐनको निर्देशनबमोजिम हरेक आर्थिक वर्षको मुनाफाको कम्तीमा पनि १ प्रतिशत रकम रकमान्तर गरी संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गर्नुपर्ने व्यवस्था गरेको छ । यस कोषबाट बैंकले आगामी वर्षमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न सक्नेछ । आगामी वर्षहरुमा संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च हुने रकम यस कोषबाट सञ्चित नाफा/(नोक्सान) मा रकमान्तर गरिनेछ ।

यस आर्थिक वर्षमा निम्नानुसार संस्थागत सामाजिक उत्तरदायित्व कोष रहेको छ ।

| वितरण | रकम |
|-------------------------------|-------------------|
| सुरुको मौजदात | १५,२२२,५८५ |
| यस आर्थिक वर्षमा सिर्जना भएको | ९,५५५,९५८ |
| यस कोषबाट उपयोग भएको | (४६५,७६४) |
| अन्तिम मौजदात | २४,३१२,७८० |



ख) लगानी समायोजन कोष

यस आर्थिक वर्षमा बिक्रिका लागि कुनै लगानी उपलब्ध नभए पनि लगानी समायोजन कोषमा १०,००० राखिएको छ ।

३.१७ प्रतिशेयर आमदानी

बैंकले NAS 33 – “Earnings Per Share” को प्रावधानबमोजिम आधारभूत प्रति शेयर आमदानी (Earnings Per Share) को गणना गर्ने गरेको छ ।

३.१८ प्रस्तावित लाभांश

सहकारी बैंकको सञ्चालक समितिको मिति २०७८/०६/१० मा बसेको बैठकले सहकारी बैंकका शेयरधनीहरूलाई २०७७/७८ को नाफाबाट १५ प्रतिशतबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ, जुन वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुनुआवश्यक हुन्छ ।

३.१९ अन्तरिम वित्तीय रिपोर्टिङ (Interim Financial Reporting)

वित्तीय विवरणसंग सम्बन्धित अन्तरिम रिपोर्टहरू नियामक रिपोर्टिङ आवश्यकताबमोजिम रिपोर्ट गरिएको छ । ती रिपोर्टहरू राष्ट्रियस्तरको पत्रिकामा त्रैमासिक रूपमा प्रकाशित गरिएको छ । NFRS ले प्रदान गरेको छुट सुविधा उपयोग गर्दै सहकारी बैंकले अधिल्लो वर्षका तथ्याङ्कहरूलाई Reinstatement गरेको छ ।

५. प्रस्टीकरण तथा थप जानकारीहरू

५.१ जोखिम व्यवस्थापन

बैंकले उचित जोखिम व्यवस्थापन गर्नका लागि हालै सुदृढ जोखिम व्यवस्थापन विभाग गठन गरेको छ । बैंकको जोखिम ग्रहण गर्न सक्ने क्षमता तथा विधिबारेमा व्यवस्थापन तथा बोर्ड बैठकमा विस्तृत रूपमा छलफल हुने गरेको छ । विभागले विश्वव्यापी, सूक्ष्म र विभागीयस्तरको जोखिमको निरीक्षण गर्दछ, जुन दैनिक व्यवसाय सञ्चालनबाट आवधिक रूपमा उत्पन्न हुन्छ ।

क) जोखिम व्यवस्थापन समिति

संस्थागत सुशासनसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुरूप बैंकले जोखिम व्यवस्थापन समिति गठन गरेको छ । सञ्चालक समितिले सहकारी बैंक भित्रको प्रभावकारी व्यवस्थापनको लागि जोखिम अवस्था सीमाका आधारमा रणनीति, नीति तथा प्रक्रियाको सुनिश्चितता गर्दछ । सञ्चालक समितिले वित्तीय संस्थाको जोखिमको प्रकृति बुझी आवधिक रूपमा जोखिम व्यवस्थापनको प्रतिवेदन समीक्षा गर्ने गर्छ, जोखिम व्यवस्थापन समिति र सम्पत्ति दायित्व व्यवस्था समितिको प्रतिवेदनका आधारमा नीति, मापदण्ड, तरलता तथा पुँजी पर्याप्तता समावेश गर्छ । समितिले सहकारी बैंकको समग्र जोखिम व्यवस्थापनलाई तरलता जोखिम, बजार जोखिम, सञ्चालन जोखिम र कर्जा जोखिमको रूपमा वर्गीकृत गरेको छ । आर्थिक वर्ष २०७७.७८ मा २ पटक यस समितिको बैठकमा छलफल गरिएको छ ।

ख) जोखिम शासन

वित्तीय संस्थाले उत्पन्न हुने उद्यमस्तरमा जोखिम न्यूनीकरण गर्न नीति र प्रक्रियाहरू तयार गरी कार्यान्वयन गरिसकेको छ र कर्मचारीबीच स्वामित्व मानसिकता, क्षमता अभिवृद्धि, प्रस्ट रूपमा परिभाषित जिम्मेवारी र नैतिक संस्कृतिमार्फत वित्तीय संस्थाले जोखिम संस्कृतिको बारेमा प्रशिक्षित गरेको छ ।

यसको जोखिम व्यवस्थापन प्रारूपको माध्यमबाट, वित्तीय संस्थाले कर्जा, बजार र तरलता जोखिमहरू कुशलतापूर्वक व्यवस्थित गर्न खोजेको छ, जुन सीधा वित्तीय संस्थाको क्रियाकलापहरूका साथसाथै सञ्चालन, नियामक र प्रतिष्ठासम्बन्धी जोखिमहरू जुन कुनै पनि व्यवसाय उपक्रमको सामान्य परिणामको रूपमा देखा पर्दछ ।

जोखिमसम्बन्धी नीतिको स्थापना र अनुपालनका लागि जोखिम व्यवस्थापन समिति जिम्मेवार छ ।



ग) आन्तरिक नियन्त्रण

रणनीति र उद्देश्यहरूको उपलब्धिमा सहायता गर्ने गरी वित्तीय संस्थामा उचित आन्तरिक नियन्त्रण प्रारूप सुनिश्चित गर्न सञ्चालक समिति जिम्मेवार हुन्छ। वित्तीय संस्थाका विभिन्न कार्यहरूको विस्तार र वृद्धिको क्रममा उचित नियन्त्रण संयन्त्र स्थापना गर्ने दृष्टिकोणले हेर्नुपर्दछ जसले लाभदायक व्यवसायका अवसरहरू अधिकतम बनाउन, नोक्सान वा प्रतिष्ठित क्षति निम्त्याउन सक्ने जोखिमलाई हटाउन वा घटाउन सहयोग गर्दछ।

आन्तरिक लेखापरीक्षणले नीति र मापदण्डको अनुपालन र नियमित लेखापरीक्षण, विशेष लेखापरीक्षण, सूचनाप्रणाली लेखापरीक्षण, साइट समीक्षा, AML र CFI र KYC लेखापरीक्षणका साथै जोखिममा आधारित आन्तरिक लेखापरीक्षणमार्फत वित्तीय संस्थामा आन्तरिक नियन्त्रण संरचनाहरूको प्रभावकारिताको अनुगमन गर्दछ। लेखापरीक्षण अवलोकन तत्काल सुधारात्मक उपायहरू आरम्भ गर्नका लागि प्रमुख कार्यकारी अधिकृत र व्यापार प्रमुखहरूलाई रिपोर्ट गरिन्छ। आन्तरिक लेखापरीक्षण प्रतिवेदन लेखापरीक्षण समितिसमक्ष समीक्षाको लागि पठाइन्छ र समितिले सम्बन्धित विभाग वा शाखालाई सम्बन्धित मुद्दामा उपयुक्त सुधारात्मक कार्य गर्न निर्देशन जारी गर्छ।

५.१.१ कर्जा जोखिम

कर्जा जोखिम भनेको सहमति सर्तहरूबमोजिम वित्तीय संस्थालाई भुक्तानी गर्ने आफ्नो करारको दायित्व पूरा गर्न ऋणीको अक्षमताको कारण नोक्सानीको सम्भावना हो।

वित्तीय संस्थाभित्रको उपयुक्त निरीक्षण र रिपोर्टिङको प्रारूप स्थापना गरी कर्जा जोखिम निरीक्षण र रिपोर्टिङ प्रारूपलाई कर्जा जोखिम न्यूनीकरणका लागि तयार पारिएको छ।

कर्जा जोखिमको प्रभावकारी व्यवस्थापनका लागि वित्तीय संस्थाले विभिन्न प्रणाली र नीतिहरू र प्रक्रियाहरू र दिशानिर्देशहरू कार्यान्वयन गरेको छ। प्रत्येक प्रकारको ऋणको लागि, कर्जा नीति र प्रक्रियाहरूले ऋण प्रदान गर्नका लागि मापदण्ड परिभाषित गरिएको छ, चुक्ताको सीमित उद्देश्य, विभिन्न ग्राहक जोखिम प्रोफाइलमा आधारित प्रासंगिक जानकारीको सङ्ग्रह, पर्याप्त उपकरणको प्रयोग, पर्याप्तता, कार्यान्वयनता र जमानतको तरलता स्थिति, साथै उनीहरूको परिचालनको व्यावहारिक पक्षहरूको आधारमा मापदण्ड परिभाषित गरिएको छ।

५.१.२ बजार जोखिम

वित्तीय संस्थाको वासलातमा रहेको र वासलातबाहिर रहेको वस्तुको मूल्यमा बजार मूल्यमा हुने अस्थिरताले हुने जोखिमलाई बजार जोखिम भनी परिभाषित गरिएको छ। बजार जोखिम त्यस्तो जोखिम हो, जसका कारण वित्तीय उपकरणको भविष्यमा नगद प्रवाह वा Fairvalue घटबढ हुन्छ। बजार जोखिमले तीन प्रकारका जोखिमलाई जनाउँछ : विदेशी मुद्रा सट्टी (मुद्रा जोखिम), बजार ब्याजदर (ब्याजदर जोखिम) र बजार मूल्य (मूल्य जोखिम)।

अ) मुद्रा जोखिम

विदेशी मुद्रा सट्टी जोखिमका कारण बैंकको आफ्नो सम्पत्ति र दायित्वको मूल्यमा अस्थिरता हुने सम्भावना हुन्छ र उसको सम्पत्ति र दायित्वको मुद्रा तथा उल्लेख हुने मुद्राको मूल्यमा आउने भिन्नताका कारण वित्तीय क्षति हुने सम्भावना हुन्छ। वित्तीय विवरण तयार पार्ने मितिसम्म बैंकले विदेशी मुद्रालाई लिन र दिन सकिने मानेको छ।

आ) ब्याजदर जोखिम

ब्याजदर जोखिम त्यो जोखिम हो, जसका कारण वित्तीय उपकरणको Fair value वा भविष्यमा हुने नगद प्रवाह बजार ब्याजदरका कारण तलमाथि हुने गर्दछ।

इ) मूल्य जोखिम

मूल्य जोखिम त्यस्तो जोखिम हो जसका कारण वित्तीय उपकरणको Fair value वा भविष्यमा हुने नगद प्रवाह इक्विटीको मूल्यमा हुने परिवर्तनले ब्याजदर जोखिम र मुद्रा जोखिमबाहेकका कारण तलमाथि हुन्छ। यस्तो परिवर्तन सम्बन्धित वित्तीय उपकरण वा यसको जारी



गर्ने निकाय हुन सकछ वा उक्त वित्तीय उपकरणले व्यापार गर्ने बजारलाई असर गर्ने तत्वको कारण हुन सकछ । निकायको इक्विटी मूल्य जोखिम FV10CI मा राखिएको कारण पनि हुन सकछ, जसको मूल्य बजार मूल्यमा भएको परिवर्तनअनुसार तलमाथि हुन्छ ।

५.१.३ तरलता जोखिम

ब्याजदर वा सुरक्षणपत्र (इक्विटी) को मूल्य, विदेशी विनिमय दर र वस्तुको मूल्यको उतारचढाव साथै अस्थिरताको बजारस्तरमा प्रतिकूल परिवर्तनको कारण सहकारी बैंकले बजार जोखिमलाई लेखाइकन गरेको छ । तरलता जोखिमले बैंकको दायित्व पूरा गर्न असफल हुने सम्भावना हुन सकछ, तरलता जोखिम व्यवस्थापनले सहकारी बैंकको वित्तीय अवस्थालाई प्रतिकूल प्रभाव नपारी दायित्व पूरा गर्ने सहकारी बैंकको क्षमता सुनिश्चित गर्न मद्दत गर्छ र सहकारी बैंकको प्रतिकूलताको अवस्था विकास गर्ने सम्भावना कम गर्छ । तरलता जोखिमलाई नगद वा अन्य वित्तीय सम्पत्ति प्रदान गरेर व्यवस्थित गरिएको वित्तीय दायित्वसँग सम्बन्धित दायित्वहरू पूरा गर्न बैंकले कठिनाई भोग्न सक्ने जोखिमलाई तरलता जोखिम भनी परिभाषित गरिएको छ ।

५.१.४ सञ्चालन जोखिम

सञ्चालन जोखिम भनेको अपर्याप्त वा असफल प्रक्रियाहरू, प्रणाली वा नीतिहरू, कर्मचारीका त्रुटिहरू, प्रणालीका असफलताहरू, अन्य अपराधिक गतिविधिले व्यवसाय प्रक्रियामा बाधा उत्पन्न गराई परिणामस्वरूप घाटा हुने सम्भावना हो ।

सञ्चालन जोखिमलाई जोखिम पहिचान, मूल्याङ्कन, नियन्त्रण र अनुगमनका माध्यमबाट व्यवस्थापन गरिन्छ । संस्थाको सञ्चालन जोखिम नियन्त्रणका लागि वित्तीय प्रशासन नीति, कर्मचारी विनिमयावली, सञ्चालन निर्देशिका, AML/CFT नीति, शङ्कास्पद कारोबार पहिचान प्रक्रिया, र राजनीतिक रूपले उजागर गरिएको व्यक्तिको पहिचान नीति रहेका छन्, जसले दैनिक कामका लागि निर्देशन दिन्छ ।

५.२ पुँजी व्यवस्थापन

५.२.१ गणात्मक खुलासा

वित्तीय संस्थाले पुँजी पर्याप्ततालाई नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार कायम राखेको छ । आषाढ २०७८ को पुँजी पर्याप्तता अनुपात प्राथमिक पुँजीमा ८.५५% र पुँजीकोषमा ९.४७% (प्रस्तावित नगद लाभांशभन्दा अधिको) रहेको छ ।

रणनीतिक उद्देश्यहरूको सम्बन्धमा वित्तीय संस्थाको वर्तमान र भविष्यको पुँजी आवश्यकताहरू सुनिश्चित गर्न सञ्चालक समिति मुख्य रूपले उत्तरदायी हुनेछ । व्यवस्थापनले बैंकले व्यावसायिक गतिविधिहरूका क्रममा सामना गरिरहेको विभिन्न जोखिमहरूको प्रकृति र स्तरको समीक्षा गरी सोहि अनुरूप प्रत्येक जोखिम कारकलाई नियन्त्रण गर्ने उपायहरू निर्दिष्ट हुने गरी जोखिम व्यवस्थापन अवधारणा तयार पार्दछ ।

| | | | | | | | | |
|---|---|--|---|--|--|---|---|---|
|  पार्वती थापा मगर सञ्चालक |  अमृता सुब्बा सञ्चालक |  ज्ञान बहादुर तामाङ्ग सञ्चालक |  रामहरी बजगाईं सञ्चालक |  राम बहादुर जि.सी सञ्चालक |  हरिहर नाथ योगी सञ्चालक |  सरिता तिमिसना भद्राई सञ्चालक |  के.बी. उप्रेती अध्यक्ष |  सि.ए. विनय प्रकाश श्रेष्ठ के.ए.एस. एसोसिएट्स चाार्टर्ड एकाउन्टेन्ट्स |
|  राजेश श्रेष्ठ सहायक महाप्रबन्धक |  बद्रीकुमार गुरगाईं प्रमुख कार्यकारी अधिकृत |  विजया धिताल सञ्चालक |  शिवा थापा सञ्चालक |  विश्वनाथ मण्डल सञ्चालक |  माधव लाल देवकोटा सञ्चालक |  महेन्द्र कुमार गिरी सञ्चालक |  ध्रुव नारायण यादव सञ्चालक |  केदार मानन्धर सञ्चालक |

मिति : २०७८/०७/२३

काठमाडौं



राष्ट्रिय सहकारी बैंक लिमिटेड
शाखा कार्यालयहरूको विवरण

| क्र.स. | शाखा सूची | शाखा प्रमुख | फोन नम्बर | शाखा प्रमुखको फोन नम्बर |
|--------|---------------|-----------------------|------------|-------------------------|
| १ | मुख्य शाखा | सुनिल महर्जन | ०१-५१८०२६३ | ९८४१४१९९०१ |
| २ | लगनखेल | रमा घिमिरे | ०१-५५२९८७९ | ९८५१२३०००८ |
| ३ | चापागाँउ | रामशरण सापकोटा | ०१-५२६५५८४ | ९८४१६४४०६४ |
| ४ | नयाँ बानेश्वर | बिष्णु गिरी | ०१-४४६१९०७ | ९८४१४५८३२० |
| ५ | चावहिल | जानुका नेपाल | ०१-४४७५४७५ | ९८४३३६७३०८ |
| ६ | गोंगबु | विनोद भट्टराई | ०१-४९६४६३४ | ९८५१०५४०८१ |
| ७ | कलंकी | रामकुमार तिमल्सिना | ०१-५२३५१९९ | ९८४३५९०७०० |
| ८ | न्युरोड | केदारनाथ उप्रेती | ०१-५३१६०२२ | ९८५१०१०८१५ |
| ९ | ठिमी | सिता भट्टराई | ०१-५०९३०१८ | ९८५१०७१८७६ |
| १० | उर्लाबारी | विनोद चुँडाल | ०२१-५४१८६५ | ९८४२३३३५६८ |
| ११ | ईटहरी | चिरञ्जिवी तिम्लीना | ०२५-५८७७६७ | ९८४२२४८४८६ |
| १२ | दमक | मुना के.सी. | ०२३-५९०४३१ | ९८४९९५७७९६ |
| १३ | बिर्तामोड | विवेक डाँगी | ०२३-५४०६३३ | ९८५१०५४०५६ |
| १४ | बिराटनगर | प्रभु पोखरेल | ०२१-५९०१४५ | ९८४२१८८५१८ |
| १५ | धरान | सम्भना दाहाल | ०२५-५२५४७९ | ९८४२३५१२१० |
| १६ | ईलाम | मनोज लामिछाने | ०२७-५२४९२४ | ९८६०९२२७१६ |
| १७ | राजबिराज | चन्द्रमणी भट्टराई | ०३१-५३३६९९ | ९८६६७८११९२ |
| १८ | जनकपुर | विष्णु पराजुली | ०४१-५३०२०९ | ९८६२९३६६९५ |
| १९ | सिन्धुली | श्रवणकुमार नेवा खड्गी | ०४७-५२०६४५ | ९८४४१३९६७६ |
| २० | चरिकोट | हेमन्त चौलागाँई | ०४९-४२१८७३ | ९८५१००२११९ |
| २१ | बनेपा | विरबल राजबंशी | ०११-६६१०६३ | ९८५२६७९६३३ |
| २२ | बिदुर नुवाकोट | प्रदिप अर्याल | ०१०-५६०९६६ | ९८४१०८६९९७ |
| २३ | हेटौडा | रामेश्वर अर्याल | ०५७-५२६९५५ | ९८४९११०८९२ |
| २४ | सिमरा | सुरेश लागे | ०५३-५२१०३८ | ९८४९१२९४६९ |
| २५ | बिरगंज | संजय कुमार महतो | ०५१-५२१११९ | ९८६४०६८९४६ |
| २६ | दमौली | उपेन्द्र दाहाल | ०६५-५६५२५२ | ९८५११६८५०५ |
| २७ | पोखरा | नरेश पाण्डे | ०६१-५३९४०४ | ९८५७०४१६९९ |
| २८ | वालिङ | टिकाराम अधिकारी | ०६३-४४०६३३ | ९८५६०३३०७७ |
| २९ | बाग्लुङ | युवराज त्रिपाठी | ०६८-५२२५२९ | ९८५५०२४७७५ |
| ३० | बुटवल | नारायण बेलबासे | ०७१-५३०८०४ | ९८५७०३६७०४ |
| ३१ | घोराही | डिल्ली राज दाहाल | ०८२-५६१९९७ | ९८५७८५८६६६ |
| ३२ | कोहलपुर | निता कुमारी थापा | ०८१-५४१९०२ | ९८४८०९२७६६ |
| ३३ | सुर्खेत | हिरालाल सुनार | ०८३-५२५२२९ | ९८५१२३५०५६ |



| | | | | |
|----|-----------------|----------------------|------------|------------|
| ३४ | दैलेख | सुरेन्द्र शाही | ०८९-४२०५७७ | ९८४४४४२७६३ |
| ३५ | लहान | समिर श्रेष्ठ | ०३३-५६५२३३ | ९८६२९४३२२५ |
| ३६ | चपुर | रुपा थापा | ०५५-५४०२८६ | ९८४९३७३२५२ |
| ३७ | धनगढी | कृष्ण रावल | ०९१-५२५०५३ | ९८४४४३७८१० |
| ३८ | हरिवन | नारायण लामिछाने | ०४६-५३०३३० | ९८४९६३०२१७ |
| ३९ | बर्दिबास | रुक्मिणी थापा | ०४४-५५०६१६ | ९८४११७५९०६ |
| ४० | धनकुटा | रोजन गुरुङ्ग | ०२६-५२२७९३ | ९८४४६००२९१ |
| ४१ | फिदिम | सुमन कुमार श्रेष्ठ | ०२४-५२३११९ | ९८४२४४५८३६ |
| ४२ | भरतपुर | सन्तोष ढकाल | ०५६-४९०२६६ | ९८५११९९९७६ |
| ४३ | कावासोती | रुक्मत श्रेष्ठ | ०७८-५४०४८१ | ९८५७०४१५१९ |
| ४४ | बर्दघाट | सविना पोखरेल | ०७८-५८०५८० | ९८४९०९२०७० |
| ४५ | कमलविनायक | सुनिता गौतम | ०१-६६२०५०५ | ९८४००७०३६६ |
| ४६ | कीर्तिपुर | समिर मानन्धर | ०१-५९००६८० | ९८५१२८२८२४ |
| ४७ | कालीमाटी | दिव्य कुमार के.सी | ०१-५३८३४०४ | ९८५१२०५७३९ |
| ४८ | जोरपाटी | सुमित्रा अधिकारी | ०१-४९१५३२८ | ९८६०१३११७५ |
| ४९ | भुरीगाउँ | किरण खत्री | ०८४-४०३२०६ | ९८५११३८९७९ |
| ५० | नेपालगंज | सागरनाथ योगी | ०८१-५३१९०२ | ९८६८०१०००१ |
| ५१ | सुर्यविनायक | दिनेश गेलाल | ०१-६६२०५०६ | ९८४१९११९७५ |
| ५२ | ईमाडोल | अनुजा सैजु | ०१-५२०४०८६ | ९८४३५९०७०० |
| ५३ | तुल्सीपुर | अजय रोकाया | ०८२-५२१८४६ | ९८४८०९७५७१ |
| ५४ | भैरहवा | आलोक सिवाकोटी | ०७१-५७३२३३ | ९८४९६२१७१० |
| ५५ | नारायणगोपाल चोक | सिद्धी कुमार श्रेष्ठ | ०१-५९०७८१६ | ९८४१४६२८३२ |
| ५६ | महेन्द्रनगर | प्रकाश थपलिया | ०९९-५९०२४९ | ९८४८१३६०९० |
| ५७ | इनरुवा | प्रेम कुमार श्रेष्ठ | ०२५-५६००६५ | ९८६६७७६४०३ |
| ५८ | मेचीनगर | मुना घिमिरे | ०२३-५६४६६४ | ९८४२६२६६५५ |
| ५९ | सुन्दरहरैचा | अर्जुन कार्की | ०२१-५४५९३९ | ९८५२६८०७२५ |
| ६० | तालचोक | सन्तोष घिमिरे | ०६१-५६३७२७ | ९८५६०३४२९३ |
| ६१ | बलम्बु | कला थपलिया | ०१-४३१६५९५ | ९८४१६९४२०४ |
| ६२ | नयाँबजार | लोकेन्द्र के.सी | ०१-४३५३३२४ | ९८५१०३९८०७ |
| ६३ | पुतलीसडक | अरुणा अधिकारी | ०१-४१६८६८७ | ९८४१६२८६३३ |
| ६४ | कोटेश्वर | शैली खड्का | ०१-५९०८६२८ | ९८६०२९८५७६ |
| ६५ | कलैया | श्याम न्यौपाने | ०५३-५५०२९२ | ९८४५२२७४७१ |
| ६६ | तिलोत्तमा | यशोदा पौडेल | ०७१-४१४३०५ | ९८६०४९३३३९ |
| ६७ | टाँडी | नरेश कामती | ०५६-५९५४०६ | ९८४३०१६०८५ |
| ६८ | पुतलीबजार | पुष्पा क्षेत्री | ०६३-४२०५८९ | ९८४६६४५६३५ |



१ गरिवीको
अन्त्य



संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्य

सन् २०१६-२०३०

२ भोकमरीको
अन्त्य



३ स्वास्थ्य र
समृन्त समाज



४ गुणस्तरीय
शिक्षा



५ लैङ्गिक
समानता



६ स्वच्छ पानी
तथा सरसफाई



७ स्वच्छ ऊर्जामा
सहज पहुँच



८ मर्यादित रोजगार
तथा आर्थिक वृद्धि



९ उद्योग पूर्वाधार र
नविन सिर्जना



१० असमानता
न्यूनीकरण



११ दीगो शहर र
समुदायहरू



१२ जिम्मेवारीपूर्ण
उपभोग तथा
उत्पादन



१३ जलवायु परिवर्तनमा
तत्काल पहल



१४ जलमूनीको जैविक
विविधताको संरक्षण



१५ जमिनमाथिको जैविक
विविधताको संरक्षण



१६ शान्ति न्याय र
सशक्त निकाय



१७ लक्ष्य प्राप्तिको
लागि साभेदारी



बैंकको नयाँ शाखा उद्घाटनका भलकहरु



शाखा कार्यालय कमलविनायक



शाखा कार्यालय कीर्तिपुर



शाखा कार्यालय कालिमाटी



शाखा कार्यालय जोरपाटी



शाखा कार्यालय भुरीगाउँ



शाखा कार्यालय नेपालगञ्ज



शाखा कार्यालय सूर्यविनायक



शाखा कार्यालय इमाडोल

बैंकको नयाँ शाखा उद्घाटनका भलकहरु



शाखा कार्यालय तुल्सीपुर



शाखा कार्यालय भैरहवा



शाखा कार्यालय नारायणगोपाल चोक



शाखा कार्यालय महेन्द्रनगर



शाखा कार्यालय इनरुवा



शाखा कार्यालय मेचीनगर



शाखा कार्यालय सुन्दरहरैचा



शाखा कार्यालय तालचोक

बैंकको नयाँ शाखा उद्घाटनका भलकहरु



शाखा कार्यालय बलम्बु



शाखा कार्यालय नयाँबजार



शाखा कार्यालय पुतलीसडक



शाखा कार्यालय कोटेश्वर



शाखा कार्यालय कलैया



शाखा कार्यालय टाँडी



शाखा कार्यालय पुतलीबजार



शाखा कार्यालय तिलोत्तमा

बैंकको कार्यक्रमका केही भलकहरू



राष्ट्रिय सहकारी बैंक र एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरूको विकासको लागि सञ्जाल (नेडाक) को संयुक्त आयोजनामा श्रावण १९ र २० गते आयोजित सहकारीमा लघुवित्त सम्मेलन २०७८ को एक भलक



बैंकका कर्मचारीहरूका लागि आयोजित तालिम तथा अवलोकन भ्रमण कार्यक्रम



आ.व. २०७७/०७८ को दोस्रो त्रैमासिक समिक्षा कार्यक्रममा सहभागी शाखा प्रमुखहरूको साथमा बैंकको उच्च व्यवस्थापन



सहकारीका महिला सञ्चालक एवम् व्यवस्थापकहरूका लागि आयोजित सहकारी व्यवस्थापन तालिम



बैंकको व्यवस्थापन र ६८ वटा शाखाको प्रमुखहरूको लागि आयोजित व्यवस्थापन विकास कार्यक्रम



बैंकका नव-नियुक्त कर्मचारीहरूलाई सेवा प्रवेश तालिम प्रदान गर्दै सहकारी बैंक

त्यवस्थापन समूह



बद्रीकुमार गुरागाई
प्रमुख कार्यकारी अधिकृत



राजेश श्रेष्ठ
सहायक महाप्रबन्धक



राम बाबु आचार्य
वरिष्ठ प्रबन्धक



मोहन बहादुर कार्की
प्रबन्धक



प्रमोद कुमार घिमिरे
प्रबन्धक



भरत कुमार चिमरिया
प्रबन्धक



नवीन कुमार कार्की
प्रबन्धक



मधु रायमामनी
वरिष्ठ अधिकृत

